

२२^{औं} वार्षिक प्रतिवेदन २०७५/८०



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.



सना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २९ औं वार्षिक साधारण सभाका केही भलकहरू



आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. को १० औं वार्षिक साधारण सभाका केही भलकहरू



सना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. को एकीकृत कारोबार शुभारम्भ समारोहका केही भलकहरू

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को
वर्तमान सञ्चालक समिति



श्री सेम बहादुर पाठक

अध्यक्ष

प्रतिनिधि

साना किसान सहकारी संस्था लि.



डा. बाबुकाजी थापा

सञ्चालक सदस्य

प्रतिनिधि

कृषि विकास बैंक लि.



श्री जयेन्द्र विक्रम शाह

सञ्चालक सदस्य

प्रतिनिधि

हिमालयन बैंक लि.



श्री समता पन्त (मट्ट)

सञ्चालक सदस्य

प्रतिनिधि

नेपाल बैंक लि.



श्री मिम प्रसाद तिमल्सिना

सञ्चालक सदस्य

प्रतिनिधि

सर्वसाधारण शेयरधनी



श्री उमेश लम्साल

सञ्चालक सदस्य

प्रतिनिधि

सर्वसाधारण शेयरधनी



२२ औं वार्षिक प्रतिवेदन
२०१९/२०

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को उच्च व्यवस्थापन तह



डा. शिवराम प्रसाद कोइराला
प्रमुख कार्यकारी अधिकृत



श्री पृथ बहादुर थापा
नायब प्रमुख कार्यकारी अधिकृत



डा. नवराज सिम्खडा
नायब प्रमुख कार्यकारी अधिकृत



श्री मलेन्द्र भट्टराई
नायब प्रमुख कार्यकारी अधिकृत

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को व्यवस्थापन तह

क्र.स.	नाम	पद	शैक्षिक योग्यता	बैंक वित्तीय संस्था तथा सहकारी क्षेत्रको अनुभव	विभाग
१.	डा. शिवराम प्रसाद कोइराला	प्रमुख कार्यकारी अधिकृत	विद्यावारिधि	३५ वर्ष	
२.	श्री पृथु बहादुर थापा	नायब प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	२५ वर्ष	व्यवसाय
३.	डा. नवराज सिमखडा	नायब प्रमुख कार्यकारी अधिकृत	विद्यावारिधि	३० वर्ष	सेवा
४.	श्री भलेन्द्र भट्टराई	नायब प्रमुख कार्यकारी अधिकृत	स्नातक	३० वर्ष	संस्थागत विकास
५.	श्री अन्नपूर्ण श्रेष्ठ	मुख्य प्रबन्धक	स्नातक	३० वर्ष	अनुगमन तथा निरीक्षण विभाग
६.	श्री रुप बहादुर खड्का	मुख्य प्रबन्धक	स्नातक	३० वर्ष	जोखिम व्यवस्थापन तथा अनुपालना विभाग
७.	श्री ईशा के.सी.	मुख्य प्रबन्धक	सि.ए., स्नातकोत्तर	१३ वर्ष	योजना, परियोजना, सूचना प्रविधि तथा सामान्य प्रशासन विभाग
८.	श्री शिवहरि अर्याल	मुख्य प्रबन्धक	स्नातकोत्तर	१७ वर्ष	कर्जा व्यवस्थापन विभाग
९.	श्री लिलाधर धिताल	मुख्य प्रबन्धक	स्नातकोत्तर	२७ वर्ष	संस्थागत क्षमता विकास तथा नीति निर्माण विभाग
१०.	श्री मन्दिपा दाहाल	का.मु. मुख्य प्रबन्धक	सि.ए., स्नातकोत्तर	१० वर्ष	वित्त तथा जनशक्ति विभाग


शाखा प्रबन्धक

क्र.स.	नाम	शाखा कार्यालय
१	श्री कृष्ण कुमारी शर्मा	हेटौंडा, मकवानपुर
२	श्री युवराज गैरे	बर्दिबास, महोत्तरी
३	श्री गणेश प्रसाद भट्टराई	बुटवल, रुपन्देही
४	श्री विशाल कुमार तुलाधर	गजुरी, धादिङ
५	श्री शेर बहादुर चौधरी	नेपालगञ्ज, बाँके
६	श्री राज कुमार यादव	लहान, सिराहा
७	श्री हिक्मत बहादुर बम (नि.शा.प्र.)	काठमाडौं
८	श्री सुभाष गौतम	बिर्तामोड, भद्रापा
९	श्री विदुर अर्याल	पोखरा, कास्की
१०	श्री दीपक राज पाण्डे	इटहरी, सुनसरी
११	श्री पदम राज रेग्मी	अत्तरिया, कैलाली
१२	श्री हरि प्रसाद न्यौपाने	वीरेन्द्रनगर, सुर्खेत




साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. प्रगति सारांश
२०८० असार मसान्तसम्मको विवरणको आधारमा


चित्र नं १ : ब्याज आम्दानी, ब्याज खर्च, कर्मचारी प्रशासनिक खर्च र खुद नाफा



चित्र नं २ : ऋण सापटीको अवस्था




चित्र नं ३ : कर्मचारी तथा प्रशासनिक खर्चको अवस्था







चित्र नं ४: पुंजीको संरचना




चित्र नं ५ : वित्तीय स्रोतको अवस्था



चित्र नं ६ : ल.र.र., ब्याज आम्दानी र ब्याज खर्चको प्रवृत्ति




चित्र नं ७ : विभिन्न आम्दानीको प्रवृत्ति






चित्र नं ८ : ब्याज आम्दानी दर तथा खर्च दर



चित्र नं ९ : लररमा भाका नाघेको ऋणको प्रतिशत





साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

२२ औं वार्षिक प्रतिवेदन २०७९/८०

विषय सूची

विषय	पेज नं.
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को वर्तमान सञ्चालक समिति	क
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को उच्च व्यवस्थापन तह	ख
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को व्यवस्थापन तह	ग
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. प्रगति सारांश २०८० असार मसान्तसम्मको विवरणको आधारमा	घ
२२ औं वार्षिक साधारणसभा सम्बन्धी सूचना	१
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन	७
(क) विगत वर्षको कारोबारको सिंहावलोकन	७
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर	१३
(ग) प्रतिवेदन तयार भएको मितिसम्म चालु आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा	१५
(घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध	१९
(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण	२१
(च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू	२२
(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सोउपर सञ्चालक समितिको प्रतिक्रिया	२२
(ज) लाभांश बाँडफाँट गर्न सिफारिस गरिएको रकम	२२
(झ) शेयर जफत भएको भए जफत भएको शेयरसङ्ख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण	२२
(ञ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन	२२
(ट) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन	२२
(ठ) विगत आर्थिक वर्षमा कम्पनीका आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी	२२



(ड)	विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी	२२
(ढ)	विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा नजिकको नातेदारको व्यक्तिगत स्वार्थका बारेमा उपलब्ध गराइएको जानकारीको बेहोरा	२३
(ण)	कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम	२३
(त)	आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण	२३
(थ)	विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण	२६
(द)	लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण	२६
(ध)	सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा सङ्गठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा	२६
(न)	सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम	२६
(प)	शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम	२७
(फ)	दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेका कुराको विवरण	२७
(ब)	दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण	२७
(भ)	यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा	२७
(म)	अन्य आवश्यक कुराहरू	२७
	वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण (धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धित अनुसूची - १५)	३०
	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालन प्रतिवेदन (नेपाल धितोपत्र बोर्डको “सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४” बमोजिम)	३२
	सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिमको सार्वजनिक गरिएको विवरण	३८
	संगठनात्मक संरचना	४०
	विभिन्न परियोजनाहरूको वित्तीय प्रतिवेदन	४१
	संस्थापक शेयरधनी साना किसान कृषि सहकारी संस्था लि.हरूको शेयर स्वामित्वको विवरण	४४
	लेखापरीक्षण प्रतिवेदन	५१
	वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैङ्कको अनुमति पत्र	१२६
	नेपाल राष्ट्र बैंकको निर्देशनहरू सम्बन्धमा व्यवस्थापनको प्रत्युत्तर	१२७

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

(साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएको)

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)

केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, फोन नं.०१-५३२०९१३, Website : www.skbb.com.np

२२ औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८०/९/५ गते)

यस वित्तीय संस्थाको मिति २०८० पौष ४ गते बसेको सञ्चालक समितिको २३ औं बैठकको निर्णयानुसार संस्थाको २२ औं वार्षिक साधारणसभामा देहायका विषयहरू उपर छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयर धनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।

सभा बस्ने मिति, समय र स्थान

मिति : २०८० पौष २९ गते (January 14, 2024) आइतबार

समय : बिहान ११:०० बजे।

स्थान : कृषि विकास बैंक लि. केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुर।

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव :

- सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू समेत छलफल गरी पारित गर्ने।
- सञ्चालक समितिले प्रस्ताव गरे अनुसार २०८० आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४।४४ को ०.७५% ले हुने रकम रु. २,४९,८७,१३६।५३३ नगद लाभांश (लाभांश कर प्रयोजनको लागि) पारित गर्ने।
- लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने।
- संस्थापक शेयरधनी समूहबाट ४ र सर्वसाधारण शेयरधनी समूहबाट २ जना समेत गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने।

(ख) विशेष प्रस्ताव :

- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४।४४ को १४.२५% ले हुने रकम रु. ४७,४७,५५,५९४।१३३ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने। उक्त अनुपातमा बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अङ्क (fraction) लाई पहिलेको भिन्न अङ्कसँग समायोजन गरी बाँकी हुन आउने भिन्न अङ्कलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने।
- यस संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने।
- आ.व. २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको वित्तीय विवरणको अनुसूची ४.३५.१ (Office Administration Expenses) मा उल्लिखित खर्च रु. १३,२०,१८३.७९ कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) को प्रयोजनका लागि अनुमोदन गर्ने।
- साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था (हरू) एक आपसमा गाभन/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजिसन) गर्न उपयुक्त देखिएमा उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारीपत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक



समक्ष निवेदन दिने, आवश्यकता अनुसार चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा मर्जरसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरू बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरू पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूबाट निर्देशन गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन आवश्यक सम्पूर्ण कार्यहरू अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

५. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड तथा अन्य नियामक निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि निर्देशन अनुसार गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव,
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी

१. वार्षिक साधारणसभा प्रयोजनका लागि मिति २०८०/९/१६ गते यस संस्थाका शेयर दाखिल खारेज दर्ता किताब बन्द रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८०/९/१५ सम्म कारोबार भई प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाका शेयर रजिष्ट्रार श्री सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन, मतदान गर्न तथा बोनस शेयर तथा नगद लाभांश पाउने व्यवस्था मिलाइएको बेहोरा अनुरोध छ।
२. शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिमा कायम शेयरधनीहरूको ठेगानामा वार्षिक साधारण सभाको सूचना सहितको वार्षिक प्रतिवेदन पठाइनेछ। साथै उक्त प्रतिवेदन संस्थाको वेबसाइट www.skbbbl.com.np मा पनि हेर्न सकिनेछ। कम्पनी ऐनको दफा ८४ बमोजिमको संक्षिप्त आर्थिक विवरण यसै सूचना साथ प्रकाशित गरिएको छ। कुनै कारणवस उपरोक्त सूचना तथा प्रतिवेदन प्राप्त नगर्नु हुने शेयरधनीहरूले यसै सूचनालाई आधार मानी आफ्नो कुनै परिचय खुल्ने प्रमाणपत्र (फोटो भएको) तथा शेयर अभौतिकीकरण गरेको विवरण देखिने BOID No. हितग्राही खाता नं. साथमा लिई सभामा भाग लिन आउनु हुन अनुरोध गरिन्छ।
३. सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावहरू सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी किताबमा दस्तखत गर्नु पर्नेछ। हाजिरी किताब सभा हुने दिन बिहान ९:०० बजेदेखि खुला रहनेछ।
४. विद्यमान शेयरधनीलाई मात्र प्रोक्सी दिन सकिनेछ। प्रोक्सी फर्म सभा हुनु भन्दा ७२ घण्टा अगावै यस कम्पनीको बबरमहल, काठमाडौं स्थित केन्द्रिय कार्यालयमा दर्ता गराउनु पर्नेछ। एक जना शेयरधनीले एक भन्दा बढी प्रोक्सी दिएमा पछि दर्ता हुन आउने प्रोक्सी बदर हुनेछ।
५. नावालक वा अशक्त शेयरधनीको तर्फबाट लगत किताबमा उल्लिखित संरक्षकले मात्र सभामा भाग लिन, मतदान गर्न, प्रोक्सी दिन सक्नेछ।
६. संयुक्त रूपमा शेयर खरिद गरिएको अवस्थामा त्यस्तो शेयरधनीको तर्फबाट सर्वसम्मत रूपमा नियुक्त प्रतिनिधि अथवा त्यसरी नियुक्त नभएमा शेयरधनी दर्ता किताबमा पहिले नाम उल्लेख भएको शेयरधनीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ।
७. संगठित संस्था शेयरधनी भएमा त्यस्ता संगठित संस्थाद्वारा मनोनीत व्यक्तिले ल्याउने आधिकारिक पत्र वा अख्तियार प्राप्त व्यक्तिले दिने प्रोक्सी फारममा संस्थाको छाप र आधिकारीक व्यक्तिको दस्तखत हुनु पर्नेछ।
८. सञ्चालक निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट तथा संस्थाको सूचनापाटीमा प्रकाशित गरिनेछ।
९. विविध शिर्षक अन्तर्गत गर्नुपर्ने छलफलको विषय बारे सभा हुने दिन भन्दा ७ दिन अगावै कार्यालय समय भित्र अध्यक्षज्यूलाई सम्बोधन गरी संस्थाको कार्यालयमा लिखित जानकारी दिनुपर्नेछ। उक्त लिखित जानकारीलाई औचित्यता हेरी छलफलमा समावेश गर्न सक्ने भएता पनि पारित हुने प्रस्तावको रूपमा भने समावेश गरिने छैन।
१०. साधारण सभा सम्बन्धी थप जानकारीको लागि यस संस्थाको वेबसाइट www.skbbbl.com.np मा हेर्न वा बबरमहल, काठमाडौं स्थित यस संस्थाको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्न सकिनेछ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को

२२ औं वार्षिक साधारण सभामा पेश भएको प्रबन्धपत्र संशोधन सम्बन्धी प्रस्तावको तीन महले

सि.नं.	दफा/उपदफा/ खण्ड	हालको व्यवस्था	संशोधनको लागि प्रस्तावित व्यवस्था	संशोधन गर्नुपर्ने कारण
१.	५(ख)	वित्तीय संस्थाको जारी पुँजी रु. ३,३३,१६,१८,२०४।४४ (अक्षरेपी तीन अर्ब तेत्तिस करोड सोन्ह लाख अठार हजार दुई सय चार रुपैयाँ चवालिस पैसा मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रु. १००/- का दरले ३,३३,१६,१८२ (तीन करोड तेत्तिस लाख सोन्ह हजार एक सय बयासी) थान साधारण शेयरमा विभाजन गरिएको छ।	वित्तीय संस्थाको जारी पुँजी रु. ३,८०,६३,७३,७९,८।५७ (अक्षरेपी तीन अर्ब असी करोड त्रिसठी लाख त्रियहत्तर हजार सात सय अठानब्बे रुपैयाँ र पैसा सन्ताउन्न मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रु. १००/- का दरले ३,८०,६३,७३७।- (अक्षरेपी तीन करोड असी लाख त्रिसठी हजार सात सय सैंतीस थान साधारण शेयरमा विभाजन गरिएको छ।	सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्दा सोही हदसम्म जारी पुँजी वृद्धि गर्नुपर्ने भएको।
२.	५(ग)	वित्तीय संस्थाको चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४।४४ (अक्षरेपी तीन अर्ब तेत्तिस करोड सोन्ह लाख अठार हजार दुई सय चार रुपैयाँ चवालिस पैसा मात्र) हुनेछ।	वित्तीय संस्थाको चुक्ता पुँजी रु. ३,८०,६३,७३,७९,८।५७ (अक्षरेपी तीन अर्ब असी करोड त्रिसठी लाख त्रियहत्तर हजार सात सय अठानब्बे रुपैयाँ र पैसा सन्ताउन्न मात्र) हुनेछ।	सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्दा सोही हदसम्म जारी पुँजी वृद्धि गर्नुपर्ने भएको।
३.	९ को १६(क)	नभएको।	नेपाल सरकारद्वारा विगतमा प्रवर्द्धित/सञ्चालित साना किसान विकास कार्यक्रमलाई साना विकास विकास लघुवित्त वित्तीय संस्था गठन गरी सोमार्फत सञ्चालन गर्ने कार्यक्रम अनुसार स्थापना भएका र हुने साना किसान कृषि सहकारी संस्थाहरूलाई उपदफा १६ मा भएको व्यवस्था अनुरूप नै संस्थापक अन्य शेयरधनीहरूले प्राथमिकताका साथ संस्थापक शेयर विक्री/हस्तान्तरण गर्नु पर्नेछ।	संयुक्त मर्जर समितिको अन्तिम सम्झौतामा भएको व्यवस्था अनुरूप मिलाउन गर्न उपदफा थप गर्नु परेको।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को

२२ औं वार्षिक साधारण सभामा पेश भएको नियमावली संशोधन सम्बन्धी प्रस्तावको तीन महले

सि.नं.	नियम/उपनियम/खण्ड	हालको व्यवस्था	संशोधनको लागि प्रस्तावित व्यवस्था	कारण
१.	१० (७)	बैठक बस्ने समय, मिति, स्थान, छलफलमा पेश गरिने विषयसूची समेत खुलाई बैठक बोलाउने पदाधिकारीले बैठक हुनुभन्दा कम्तीमा ७ दिन अगावै सञ्चालकहरूलाई सूचना पठाउनु पर्नेछ र यस्तो सूचना फ्याक्स वा इमेल मार्फत पनि पठाउन सकिने छ। यसरी बोलाइएको बैठकमा विषय सूचीमा नपरेका विषयहरूमा पनि अध्यक्षले अनुमति दिएमा छलफल गर्न सकिनेछ।	बैठक बस्ने समय, मिति, स्थान, छलफलमा पेश गरिने विषयसूची समेत खुलाई बैठक बोलाउने पदाधिकारीले बैठक हुनुभन्दा कम्तीमा ३ दिन अगावै सञ्चालकहरूलाई सूचना पठाउनु पर्नेछ र यस्तो सूचना कुनै उपयुक्त सञ्चार माध्यम मार्फत पनि पठाउन सकिने छ। यसरी बोलाइएको बैठकमा विषय सूचीमा नपरेका विषयहरूमा पनि अध्यक्षले अनुमति दिएमा छलफल गर्न सकिनेछ।	सञ्चालक समितिको बैठक बोलाउने समयवधि कम्तीमा ३ दिन राख्नु उपयुक्त हुने भएको।
२.	१०(८)	उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै आकस्मिक विषयमा सञ्चालक समितिको बैठक बोलाउन आवश्यक देखिएमा आदेश वा स्वीकृतिले ७ दिनको पूर्व सूचना विना पनि सञ्चालक समितिको बैठक बोलाउन सकिने छ।	उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै आकस्मिक विषयमा सञ्चालक समितिको बैठक बोलाउन आवश्यक देखिएमा आदेश वा स्वीकृतिले ३ दिनको पूर्व सूचना विना पनि सञ्चालक समितिको बैठक बोलाउन सकिने छ।	उपनियम (७) सँग मिलाउनु पर्ने भएको।



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

(साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएको)

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)

केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल

(कम्पनी ऐनको दफा ७१(३) तथा यस निर्देशिकाको नियम ५(ख) सँग सम्बन्धित)

साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने/प्रोक्सी उपलब्ध गराउने निवेदनको ढाँचा

श्री सञ्चालक समिति,
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड,
..... कार्यालय, ।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,
..... जिल्ला पालिका वडा नं.
बस्ने म/हामी ले त्यस वित्तीय संस्थाको शेयरधनीको हैसियतले संवत्
२० साल महिना गते का दिन हुने वार्षिक साधारण सभामा म/हामी
स्वयंम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरा/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि
..... जिल्ला पालिका वडा नं. बस्ने श्री
..... लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको हु/ पठाएका छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको:

हस्ताक्षरको नमूना :

शेयरधनी भए शेयरप्रमाणपत्र नं. :

शेयरधनी नभए नागरिकता प्रमाणपत्र नं. :

शेयरधनी नं./हितग्राही नं. :

मिति :

निवेदक

दस्तखत :

नाम :

ठेगाना :

शेयरप्रमाणपत्र नं. :

शेयर सख्या :

शेयरधनी नं./हितग्राही नं. :

द्रष्टव्य : यो निवेदन साधारणसभा हुनु भन्दा कम्तीमा ७२ घण्टा अगावै वित्तीय संस्थाको सम्बन्धित कार्यालयमा पेश गरिसक्नु पर्नेछ ।
एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी)को नाउँ उल्लेख गरेमा प्रतिनिधि (प्रोक्सी) फारम रद्द गरिने छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को बाइसौं वार्षिक साधारण सभामा प्रस्तुत

सञ्चालक समितिको प्रतिवेदन

(कम्पनी ऐन, २०६३ दफा १०९(४) सँग सम्बन्धित)

आर्थिक वर्ष २०७५/८०

आदरणीय शेयरधनी महानुभावहरू,

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको यस बाइसौं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन गर्दछु। यस अवसरमा यहाँहरू समक्ष यस संस्थाको बाइसौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ। प्रस्तुत आर्थिक वर्ष २०७५/८० अर्थात् २०८० आषाढ ३१ गतेको संक्षिप्त आर्थिक विवरण राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै शेयरधनीले माग गरेको बखतमा पाउने गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय र शेयर रजिष्ट्रार सनराईज क्यापिटल लि. कमलपोखरी, काठमाडौं साथै वेबसाइटमा समेत प्रकाशन गरिसकिएको छ।

कम्पनी ऐन, २०६३ को दफा १०९(१) बमोजिम हुने गरी २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/८० को अन्त्य सम्मको नाफा नोक्सानको हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण सहित नियमनकारी निकायले निर्दिष्ट गरेको ढाँचामा सम्पूर्ण वित्तीय विवरणहरू तयार गरी सोही ऐनको दफा १०९(४) ले तोकेका विवरण सहितको वार्षिक प्रतिवेदन समेत स्वीकृतिका लागि यस गरिमामय सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु।

प्रतिवेदनलाई सुधार गर्न, वित्तीय संस्थाको आगामी दिनमा कार्यक्रम एवम् कार्यदिशा तयार गर्न तथा वित्तीय संस्थाको उद्देश्य प्राप्तमा प्रभावकारिता बढाउन सदाभै यहाँहरूबाट रचनात्मक सुझाव, सल्लाह, सहयोग र मार्गदर्शनहरू प्राप्त हुने नै छ भन्ने कुरामा हामी विश्वस्त छौं।

(क) विगत वर्षको कारोबारको सिंहावलोकन

तत्कालीन कम्पनी ऐन अन्तर्गत वि.सं. २०५८ साल असार २२ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा “साना किसान विकास बैङ्क” ले दर्ता नामाकरण पाएको हो। विकास बैङ्कको रूपमा स्थापित यस संस्थाको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लागू भएपछि नाम परिवर्तन भई “साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.” भएको छ। यसले प्रचलित बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त संस्थाका रूपमा स्वीकृति प्राप्त गरी लघुवित्त क्षेत्रमा एक प्रमुख थोककर्जा प्रदायक संस्थाका रूपमा कारोबार गर्दै आएको छ। लघुवित्तका प्रचलित अभ्यासहरूभन्दा फरक ढङ्गले स्थानीय तहमा सबल, सक्षम, स्वायत्त र दिगो संस्थाहरूको निर्माणबाट मात्र गरिबी न्यूनीकरणको गतिलाई तीव्रता प्रदान गर्न सकिन्छ भन्ने यो वित्तीय संस्थाको मान्यता रहेको छ। वित्तीय संस्थाले

ग्रामीण विपन्न तथा साना किसानहरूको आर्थिक र सामाजिक विकासका लागि उनीहरूकै स्थानीय सक्षम संस्थाहरू मार्फत लघुवित्त तथा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

१. ऐतिहासिक पृष्ठभूमि

साना किसान विकास कार्यक्रम र वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ :

(अ) साना किसान विकास आयोजना

ग्रामीण गरिबको आर्थिक अवस्थामा अपेक्षित सुधार गरी ग्रामीण विपन्नता कम गर्दै देशको समग्र आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेर नेपाल सरकार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबिच भएको विचार-गोष्ठीको फलस्वरूप सन् १९७५ (वि.सं.२०३२) मा नेपालमा साना किसान विकास कार्यक्रमको थालनी भयो। कृषि विकास बैङ्कबाट देश भरका तत्कालीन ६ सय ५२ गाउँ विकास समितिका करिब २ लाख १० हजार साना किसान परिवार समेटेर गाउँगाउँमा साना किसान विकास आयोजनाहरू खोली कार्यक्रमको विस्तार गरियो। कृषि विकास बैङ्कको ग्रामीण विकास एकाइको रूपमा यी आयोजनाहरूले ग्रामीण साना किसानहरूको आर्थिक तथा सामाजिक विकास गर्ने मात्र नभई वित्तीय साधन स्रोतमा उनीहरूको पहुँच बढाउन समेत ठुलो मद्दत पुर्याए।

(आ) साना किसान संस्थागत विकास

साना किसान विकास आयोजनाको विस्तारसँगै यसको दिगोपनालाई लिएर विभिन्न छलफलहरू सुरु भए। साथै कार्यक्रम भित्रै लक्षित वर्गको स्वामित्व स्थापना, सशक्तीकरण र नेतृत्वदायी भूमिका स्थापना हुनुपर्ने आवश्यकता महसुस हुँदै गयो। कार्यक्रमको विस्तार खर्च न्यूनतम बिन्दुमा राख्दै लागतको दृष्टिकोणले समेत प्रभावकारी बनाउने एवम् स्थानीय तहमा नेतृत्व विकास गरी कार्यक्रमलाई दिगो रूपमा सञ्चालन हुने उपायको खोजी स्वरूप साना किसान संस्थागत विकासको अवधारणा ल्याइयो। आ.व. २०४२/४३ सालदेखि तत्कालीन जी.टी.जेड. तथा कृषि विकास बैङ्कको संयुक्त प्रयासमा साना किसान विकास कार्यक्रमभित्र स्थानीय रूपमा नै संस्थागत विकास गर्नेगरी सम्बन्धित साना किसानहरूको प्रत्यक्ष सहभागिता बढाउन समूह, अन्तरसमूह र मूल समिति गरी तीन तहात्मक स्थानीय साङ्गठनिक स्वरूपको अभ्यास सुरु गरियो। नेतृत्व एवम् व्यवस्थापकीय क्षमता विकासका लागि विविध कार्यक्रमहरू सञ्चालन भए।



संस्थागत विकास कार्यक्रमको सामाजिक पक्ष ज्यादा प्रभावकारी देखियो । साना किसानहरूमा नेतृत्व बहन गर्ने सीपको प्रभावकारी रूपमा विकास भयो । स्थानीय आवश्यकता अनुसारका विषयहरूमा स्थानीय साना किसान नेतृत्वले निर्णय प्रकृत्यामा परिपक्वता र सक्षमता प्रदर्शन गरे । यसबाट साना किसानहरूले स्वतन्त्रतापूर्वक आफ्नो सञ्चालन सञ्चालन गर्न सक्ने कुरामा कृषि विकास बैङ्क विश्वस्त भयो । साना किसानका यस्ता संस्थाहरूलाई कुन कानुनी स्वरूपमा संस्थागत गर्ने भन्ने उपायहरूको खोजी हुन थाल्यो । तत्कालीन अवस्थामा यस्ता सञ्चालनलाई दर्ता गर्न सक्ने उपायहरूमा कम्पनी, सामाजिक संस्था (गैरसरकारी संस्था) वा सहकारीको स्वरूपमध्ये कुनै एक उत्तम विकल्प छान्न सकिने देखियो । साना किसानहरूसँग छलफल र अन्तरक्रियाहरू भए । कानुनी र व्यवस्थापकीय परामर्शहरू लिए । विज्ञहरूका सुझावहरू प्राप्त भए । र, अन्तमा यस्ता संस्थाहरूलाई सहकारी स्वरूपमा कानुनी मान्यता प्रदान गर्न उचित हुने उत्तम विकल्प ठहर भयो ।

(इ) साना किसान सहकारी संस्था लि.

संस्थागत विकास कार्यक्रमले स्थानीय साना किसानहरूको नेतृत्व र व्यवस्थापकीय क्षमतामा ल्याएको परिवर्तन स्वरूप उनीहरू आफैँ कृषि विकास बैङ्क समक्ष 'साना किसान विकास आयोजनाको व्यवस्थापन हस्तान्तरण गरी लिन' माग गर्न सक्ने अवस्थामा पुगे । साना किसानहरूको गाविस स्तरमा निर्माण भएका सञ्चालनलाई उत्तम विकल्पको रूपमा प्रचलित सहकारी ऐन बमोजिम दर्ता गरियो । आ. व. २०५०/५१ देखि कृषि विकास बैङ्कले साना किसान विकास आयोजनाको व्यवस्थापन र स्वामित्व तिनै स्थानीय साना किसानहरूको स्थानीय सहकारी संस्थालाई हस्तान्तरण गर्न सुरु गर्‍यो । यस प्रकार नेपालले एउटा लामो अभ्यास पछि ग्रामीण सशक्तीकरण र दिगो सञ्चालनको नविनतम मोडेल विकास गर्न सफल भयो । यिनै सहकारीहरूलाई साना किसान सहकारी नामाकरण गरियो । यी साना किसान सहकारी संस्थाहरूलाई कृषि विकास बैङ्कको व्यवस्थापनमा रहेको साना किसान विकास आयोजनाका सम्पूर्ण सम्पत्ति तथा दायित्वहरू हस्तान्तरण गरियो । सहकारी संस्थालाई आवश्यक पर्ने थोक कर्जा कृषि विकास बैङ्कले नै उपलब्ध गराउने व्यवस्था मिलाईयो । संस्थाहरू स्वतन्त्ररूपमा सञ्चालन हुन थाले र कृषि विकास बैङ्कले १९ वर्षदेखि विकास गर्दै आएको कार्यक्रमबाट प्रत्यक्ष संलग्नता क्रमशः हटाउँदै लयो ।

(ई) साविक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएको

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको "घ" वर्गको इजाजतप्राप्त गरी प्रचलित कानून बमोजिम स्थापना भएको साविक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था ऐन, २०७३

र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार आ-आफ्नो ठाउँबाट व्यावसायिक कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरू हुन् । हाल मुलुकको समग्र बैकिङ तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, पुँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिमलाई कम गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न, आधुनिक बैकिङ सेवा, मानव संसाधन एवम् अन्य क्षमता अभिवृद्धि गरी लगानीकर्ता लगायत सरोकारवालाहरूको हित संरक्षण गर्दै कृषि तथा उद्यम विकासका लागि सर्वसाधारणलाई गुणस्तरीय आधुनिक ग्रामिण वित्तीय सेवा प्रदान गर्ने विशिष्टीकृत वित्तीय संस्था बन्ने उद्देश्यका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर मिति २०८०/३/२४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोवार संचालन गरिँदै आएको छ ।

२. साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

कृषि विकास बैङ्कको व्यावसायिक प्राथमिकतामा भएको परिवर्तन, साना किसान विकास कार्यक्रमले हासिल गरेको उपलब्धि, सरकारको दायित्व र भर्खर स्थापना भएका साना किसान सहकारी संस्थाहरूको आवश्यकताले साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. स्थापना गर्न प्रेरित गर्‍यो ।

(अ) साना किसानहरूको छाता संस्थाको रूपमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

साना किसान सहकारी संस्थाहरूलाई गरिबी न्यूनीकरणमा स्वस्फूर्त र दिगोरूपमा सञ्चालन हुन सक्ने तुल्याउन एवम् वित्तीय तथा प्राविधिक सहयोग पुऱ्याउन कृषि विकास बैङ्कभित्र विशिष्ट विभागहरू स्थापना गरिए पनि कृषि विकास बैङ्कका बृहत् कार्यक्रमहरू एवम् परिवर्तित प्राथमिकताका कारणले साना किसान विकास अभियानमा प्रशस्त योगदान पुन नसक्ने हो कि भन्ने चिन्ता पनि बढ्दै गयो । सक्षम र सबल स्थानीय ग्रामीण संस्था बन्न सहयोग पुऱ्याउने एवम् लघुवित्त सेवाबाट वञ्चित क्षेत्रमा साना किसान सहकारी संस्था गठन गरी विपन्न तथा साना किसानहरूको आर्थिक तथा सामाजिक विकासका लागि वित्तीय पहुँच विस्तार गर्ने विशिष्ट उद्देश्य लिएर एक छुट्टै राष्ट्रिय स्तरको बैङ्क स्थापना हुनुपर्ने आवश्यकता महसुस गरियो । यसै सन्दर्भमा कृषि विकास बैङ्कको अगुवाइ र नेपाल सरकारको सहयोग एवम् साना किसान सहकारी संस्थाहरूको समेत सहभागितामा वि. सं. २०५८ साल असार २२ गते साना किसान विकास बैङ्कको स्थापना भयो । आरम्भमा बैङ्कका संस्थापक शेयरधनीहरूमा नेपाल सरकार, कृषि विकास बैङ्क लि., नबिल बैङ्क लि., नेपाल बैङ्क लि. र २१ वटा साना किसान सहकारी संस्थाहरू रहेका थिए ।

वि. सं. २०६७/६८ मा नेपाल सरकारको स्वामित्वमा रहेको

शेयर विभिन्न साना किसान सहकारी संस्थाहरूलाई बिक्री गरे पश्चात् हाल कृषि विकास बैङ्क लि., नबिल बैङ्क लि., नेपाल बैङ्क लि. र २३१ वटा साना किसान सहकारी संस्थाहरूका तर्फबाट करिब ७०% संस्थापक शेयर र सर्वसाधारण शेयरधनीहरूको करिब ३०% शेयर रहेकोमा २०८० साल असार २४ गते साविकका साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थाहरूका तर्फबाट करिब ७०% संस्थापक शेयर र सर्वसाधारण शेयरधनीहरूको करिब ३०% शेयर छ।

(आ) कृषि विकास बैङ्कबाट साना किसान विकास बैङ्कमा कारोबार हस्तान्तरण

कृषि विकास बैङ्कद्वारा प्रवर्द्धन गरिएका २१० वटा साना किसान सहकारी संस्थाहरूको उक्त बैङ्कसँगको ऋण कारोबार वि. सं. २०६३ सम्ममा क्रमशः साना किसान विकास बैङ्कमा सारियो। साना किसान सहकारी संस्थाहरूले कृषि विकास बैङ्कलाई तिर्न बाँकी कर्जा सापट साना किसान विकास बैङ्कलाई तिर्नुपर्ने र अब उप्रान्त साना किसान सहकारी संस्थाहरूलाई आवश्यक पर्ने कर्जा सापट साना किसान विकास बैङ्कले उपलब्ध गराउने व्यवस्था मिलाइयो। कृषि विकास बैङ्कले साना किसान कृषि सहकारी संस्थाहरूमा बाँकी रहेको डेढ अर्ब भन्दा बढी कर्जा रकम वित्तीय संस्थालाई हस्तान्तरण गरेकोमा यस वित्तीय संस्थाले उक्त रकम कृषि विकास बैङ्कलाई भुक्तानी गरिसकेको छ।

(इ) साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को स्वायत्त व्यवस्थापन

कृषि विकास बैङ्कले साना किसान विकास बैङ्कको स्थापनादेखि नै महाप्रबन्धक एवम् दक्ष कर्मचारीहरू काजमा पठाई यसको व्यवस्थापन गर्दै आएको थियो। वि. सं. २०६६ मा खुला प्रतिस्पर्धाका आधारमा प्रमुख कार्यकारीको व्यवस्था गरियो। वि. सं. २०६७ मा यस बैङ्कको सञ्चालक समितिको अध्यक्ष पदमा पहिलोपटक साना किसान सहकारी संस्थाका प्रतिनिधिको चयन भयो। कृषि विकास बैङ्कबाट आउनुभएका कर्मचारीहरू क्रमशः फिर्ता भई आवश्यक सङ्ख्यामा कर्मचारीहरू भर्ना गर्न थालियो। वि. सं. २०७० मा सर्वसाधारणमा शेयर निष्काशन भएपश्चात् पूर्ण सङ्ख्याको सञ्चालक समिति गठन भयो। यसरी साना किसान विकास कार्यक्रमको उपजको रूपमा स्थापित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. २०६७ देखि स्वायत्त व्यवस्थापनमा पूर्ण जिम्मेवारीका साथ प्रभावकारी परिणाम निकाल्न सफल भएको छ। साविक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. बीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०८० असार २४ गते आईतबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन भएको छ।

(ई) आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. को ऐतिहासिक परिचय

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. तत्कालिन कम्पनी ऐन, २०५५ र विकास बैंक ऐन, २०५२ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रूपमा २०५५ कार्तिक १३ गते रुल माइक्रोफाइनान्स डेभलपमेण्ट सेक्टर लि.को नाममा स्थापना भएको थियो। पछि आरएमडीसी “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” अन्तर्गत “घ” वर्गको लघुवित्त वित्तीय संस्था लि.को रूपमा पुनः दर्ता भै संचालन भएको थियो। यो संस्थाले २०५६ साल माघ महिनादेखि आफ्नो कार्य शुभारम्भ गरेको थियो। यो संस्था स्थापना हुँदा नेपालमा केही मात्र लघुवित्त संस्थाहरू रहेका थिए। उक्त समयमा देशमा लघुवित्त सेवाको विस्तार सन्तोषजनक रूपमा नभएकोले लघुवित्त सेवाको विस्तारको लागि नेपाल सरकार, एशियाली विकास बैंक तथा नेपाल राष्ट्र बैंकको पहलमा नेपाल राष्ट्र बैंक लगायत १३ वटा वाणिज्य बैंकहरू, ५ वटा क्षेत्रीय ग्रामीण विकास बैंकहरू, निक्षेप तथा कर्जा सुरक्षण निगम र निर्धन संस्था प्रवर्द्धकको रूपमा रहेर यस संस्थाको स्थापना गरिएको थियो। पछि अन्तर्राष्ट्रिय वित्त निगम (International Finance Corporation) पनि यस संस्थाको संस्थापक शेयरधनीको रूपमा भित्रिएको थियो।

आरएमडीसीले स्थापनाको सुरुदेखि नै लघुवित्त संस्था तथा सहकारी संस्थाहरूलाई थोक कर्जा प्रदान गर्नुका साथै ती संस्थाहरूको संस्थागत क्षमता विकास तथा सुदृढीकरणको लागि प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्दै आएको थियो। आरएमडीसीले लघुवित्त क्षेत्रको विकासको लागि लघुवित्त संस्थाहरूको क्षमता विकास गर्न लघुवित्त तथा सहकारी संस्थाका सञ्चालकहरू, कर्मचारीहरू तथा सदस्यहरूको लागि स्थलगत व्यवहारिक तालिम तथा परामर्श, गोष्ठी, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू गरी १० हजार भन्दा बढि साभेदार संस्थाहरूका पदाधिकारी तथा कर्मचारीहरू र १२ लाख भन्दा बढि लघुवित्त कार्यक्रमका सदस्यहरू लाभान्वित भै सकेका छन्। यसबाट सयौंको संख्यामा आवद्ध लघुवित्त र सहकारी संस्थाहरू आत्मनिर्भर भएका छन् र यसबाट यस क्षेत्रमा लगानीकर्ताहरूको पनि आकर्षण बढेको छ।

लघुवित्त संस्थाहरूको विकास र थोक कर्जा प्रदायकको रूपमा संस्थाले आफुलाई एक मितव्ययी, अनुशासित र पारदर्शिताको मुलमन्त्रको साथ संचालन गर्दै जाँदा यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवी बनाउन सफल भयो।

संचालनको दौरानमा यसले ग्रामीण लघुवित्त परियोजना (RMP), सामुदायिक पशु विकास परियोजना (CLDP), सामुदायिक सिचाई आयोजना (CIP), जापनिज फण्ड फर पोभर्टि रिडक्सन (JFPR), असेड तथा युवा पहुँच परियोजना, सक्षम परियोजना अन्तर्गत वित्तीय पहुँच कार्यक्रम जस्ता आधा



दर्जन परियोजनाहरू सफलतापूर्वक सम्पादन गर्‍यो । एशियाली विकास बैंकले ग्रामीण लघुवित्त परियोजनाको लागि ४ पटक उत्कृष्ट कार्य सम्पादनको लागि पुरस्कृत गरेको थियो । २०८० असार २३ सम्म आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.संग साभेदारी गर्ने लघुवित्त वित्तीय संस्थाहरू, लघुवित्त संचालन गर्ने सहकारी संस्थाहरू, कृषि सहकारी संस्थाहरू, हेफर इन्टर नेसनलले प्रवर्द्धन गरेका सहकारी संस्थाहरू र वचत तथा ऋण कार्यक्रम संचालन गर्ने सहकारी संस्था गरी २७६ वटा साभेदार संस्थाहरू मार्फत भण्डै २० लाखभन्दा बढी विपन्न घरधुरीहरूलाई लघुवित्त सेवा पुऱ्याउँदै आएको थियो ।

यसै सन्दर्भमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, संस्थाका प्रवर्द्धक वाणिज्य बैंकहरू र सरोकारवालाहरूको चाहना अनुसार देशको कृषि तथा लघुवित्त क्षेत्रको विकासका लागि साना किसान कृषि सहकारी संस्थाहरू मार्फत खासगरी कृषि क्षेत्रमा थोक कर्जा प्रवाह र संस्थागत विकासका कार्यक्रमहरू संचालन गरिरहेको नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. मर्ज भै "घ" वर्गको लघुवित्त वित्तीय संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को रूपमा २०८० असार २४ वाट एकिकृत कारोवार शुरु गरेको हो । मर्जर हुने बेलामा आरएमडीसीको कायम रहेका २७६ वटा साभेदार संस्थाहरूमा कर्जा लगानीमा बाँकी रकम रु. ११ अर्ब ६१ करोड रहेको थियो भने सो समयमा संस्थाको चुक्ता पुँजी रु. १ अर्ब ५६ करोड, जगेडा तथा कोष गरी रु. २ अर्ब भन्दा बढि रहेको थियो ।

(उ) वित्तीय संस्थाका कार्यहरू (Functions)

यस वित्तीय संस्थाले हालसम्म निम्न क्रियाकलापलाई आफ्नो कार्यक्षेत्रको रूपमा लिएको छ :

- साना किसान सहकारी संस्था लगायत अन्य यस्तै प्रकृतिका सहकारी तथा लघुवित्त संस्थाहरूलाई छोटो र मध्यम अवधिको थोककर्जा र पुनरकर्जा प्रदान गर्ने ।
- नेपाल सरकार तथा दातृ संघ/संस्थाहरूबाट प्राप्त स्रोत परिचालन गरी संस्थाहरू मार्फत सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा सहयोग पुऱ्याउने ।
- आबद्ध संस्थाहरूको साङ्गठनिक तथा वित्तीय सक्षमता विकासको लागि आवश्यक वित्तीय सहयोग पुऱ्याउने ।
- संस्थाहरूको सबलीकरणका लागि नियमित परामर्श सेवा तथा अन्य प्राविधिक सहयोग पुऱ्याउने ।
- आबद्ध संस्थाहरूको वित्तीय कारोबार लगायत समग्र क्रियाकलापको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने/गराउने ।
- विद्यमान साना किसान सहकारी संस्थाहरूलाई सेवा

नपुगेका अन्य स्थानमा समान प्रकृतिका संस्थाहरू निर्माण गर्न साना किसान सहकारी अनुसरण (Replication) कार्यक्रम सञ्चालन गर्ने कार्यमा अभिप्रेरित, प्रोत्साहन र सहयोग गर्ने ।

- लघुवित्त सम्बन्धी अन्य देशमा भएका असल अभ्यासको खोजी गरी आबद्ध संस्थाहरूमा समेत अनुकरण गर्न अभिप्रेरित गर्ने ।
- संस्थाहरूको वित्तीय सक्षमता र दिगोपनालाई अभिवृद्धि गर्न आवश्यक रणनीति अवलम्बन गर्ने/गराउने ।
- ग्रामीण विकास एवम् लघुवित्तको यो सफल अवधारणा तथा प्रारूपलाई अरु संस्थामा समेत लागू गराउने ।
- नेपाल राष्ट्र बैंकको मार्गदर्शन अनुरूप संस्थाको वित्तीय सूचकाङ्क कायम गर्दै संस्थागत सुशासनमा रहने ।

३. व्यावसायिक प्रकृया (प्रदान गरिने सेवा र प्रकृया)

(क) स्रोत व्यवस्थापन :

यस वित्तीय संस्थाले पूर्ण बैंकिङ्ग कार्यहरू नगर्ने भएकोले बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्राप्त हुने विपन्नवर्ग कर्जा नै यसको प्रमुख वित्तीय स्रोत हो । नेपाल सरकारले विगत वर्षदेखि उपलब्ध गराउँदै आएको पशुपालन कर्जा (मासुजन्य तथा दुग्धजन्य), तरकारी खेती कर्जा यसको अर्को मुख्य वित्तीय स्रोत हो । यसरी नै ग्रामीण उद्यम परियोजना कर्जा (एडीबी स्रोत) प्राप्त हुँदै आएको छ । यस वित्तीय संस्थाले नेपाल सरकार मार्फत अन्तर्राष्ट्रिय वित्तीय संघ/संस्था र सहयोगी निकायबाट समेत कर्जा प्राप्त गर्दै आएको छ । यसका अतिरिक्त वित्तीय संस्थाको शेयर पुँजी, जगेडा कोष, सञ्चित मुनाफा र अन्य अनुदानबाट पनि पुँजी व्यवस्थापन गर्दै आएको छ ।

(ख) वित्तीय संस्थाको सेवा प्रवाह संरचना :

यस वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्थाहरू, अन्य सहकारी संस्थाहरू तथा लघुवित्त वित्तीय संस्थाहरूलाई थोककर्जा तथा पुनरकर्जा सेवा उपलब्ध गराउँछ । यस वित्तीय संस्थाले १२ वटा शाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाहरूको अनुगमन, निरीक्षण तथा कर्जा प्रवाह गर्नका लागि सबै कार्यालयहरू जिम्मेवार छन् । वित्तीय संस्थाले विपन्न तथा गरिबहरूमा लघुवित्त सेवा पुऱ्याउन साना किसान कृषि सहकारी, अन्य सहकारी संस्था तथा लघुवित्त वित्तीय संस्थाहरू मार्फत थोक कर्जा उपलब्ध गराउँदछ । सम्भौतामा उल्लेख गरिने शर्तानुसार लक्षित वर्गमा उक्त कर्जा प्रवाह गर्ने जिम्मेवारी तिनै साभेदार संस्थाहरूको हुनेछ । संस्थाहरूले प्रभावकारी सेवा प्रदान गर्न सक्नु भनेर यस वित्तीय संस्थाले साभेदार संस्थाहरूको क्षमता अभिवृद्धि लगायत अन्य प्राविधिक सहयोग समेत उपलब्ध गराउँछ । यसका अतिरिक्त विपन्न तथा साना किसानहरूको संस्थागत

क्षमता तथा सामाजिक सवलीकरणका लागि सरकार तथा अन्य दातृसंस्था र साना किसान संस्थाहरूको बिचमा रहेर पुलको काम पनि गर्दै आएको छ । साना किसान सहकारी अनुसरण कार्यक्रम मार्फत देशका विभिन्न ग्रामीण समुदायका महिला, दलित, मधेशी, जनजाति र अन्य पिछडिएका वर्गलाई सेवा पुऱ्याउँदै आएको छ ।

(ग) वित्तीय संस्थासँग आवद्धता :

अ. आवद्धता प्राप्त गर्न अनिवार्य : यस वित्तीय संस्थासँग कारोबार गर्न इच्छुक सहकारी/लघुवित्त संस्थाहरूले यस

वित्तीय संस्थाको कारोबारमा आवद्धताका लागि आवेदन गर्नु पर्छ । त्यस्ता संस्थाहरूको कानुनी, वित्तीय, व्यवस्थापकीय तथा सुशासनका विषयमा वित्तीय संस्थाले संस्थागत परीक्षण गर्दछ । संस्थागत परीक्षण गर्दा कुनै कमी कमजोरीहरू पाईएमा सो सुधार भइसकेपछि मात्र संस्थाहरूलाई आवद्ध गर्ने र सेवाहरूमा सरिक गराउने कार्य गर्दछ ।

आ. आवद्धताका लागि मापदण्डहरू : वित्तीय संस्थाको सेवामा आवद्ध हुन देहाय अनुसारका वित्तीय सूचकहरू, सुशासन सम्बन्धी मापदण्डहरू र संस्थागत अनुभव हासिल गरेको हुनु पर्दछ ।

१. वित्तीय सूचकहरू :

तालिका - १ वित्तीय सूचकहरू

क्र. सं.	सूचकहरू	वित्तीय संस्थासँग कारोबार शुरु गरेको वर्ष			कैफियत
		पहिलो	दोस्रो/तेस्रो	तेस्रो वर्ष पछि	
१	बाह्य ऋण/लगानीमा रहेको ऋण अनुपात	≤७०%	≤७०%	≤७०%	ल.वि. संस्थाको हकमा ने. रा. बैंकको निर्देशन अनुसार
२	नेटवर्थ	धनात्मक नेटवर्थ हुनु पर्ने			
३	सञ्चालन स्वसक्षमता	≥१००%	≥१०५%	≥११०%	
४	वार्षिक असुलीदर	≥९०%	≥९०%	≥९०%	

२. सुशासन सम्बन्धी न्यूनतम मापदण्ड :

१. साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. लाई मान्य हुने वित्तीय कारोबारको प्रचलित दोहोरो लेखा प्रणाली (Double Entry Accounting System) को आधारमा हर-हिसाब किताब अद्यावधिक रूपमा राख्ने गरेको र बाह्य लेखा परीक्षकद्वारा प्रत्येक वर्ष लेखापरीक्षण भएको हुनुपर्ने,
२. ग्राहक/साभेदार संस्थामा निम्नानुसारका सञ्चालक पदाधिकारी र कर्मचारी रहेको अवस्थामा उक्त संस्था यस वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न अयोग्य हुनेछ,-
- क. ग्राहक/साभेदार संस्थाका सञ्चालक पदाधिकारी, कर्मचारी तथा निजका एकाधर परिवारहरूको नाममा कुनै किसिमको भाका नाघेको कर्जा बाँकी रहेको ।
- ख. ग्राहक/साभेदार संस्थाका सञ्चालक, कर्मचारी र अन्य कुनै पनि सदस्यहरूको नाममा ग्राहक/साभेदार संस्थाले तोकेको कर्जा लिन पाउने अधिकतम सीमाभन्दा बढी कर्जा प्रवाह भएको ।
- ग. सञ्चालक, कर्मचारी र अन्य कुनै पनि सदस्यहरूको नाममा

ग्राहक/साभेदार संस्थामा बेरुजु तथा फर्छौट हुनुपर्ने समय सीमाभन्दा १ महिना वा सोभन्दा बढी अवधिले पेस्की बाँकी रहेको ।

३. ग्राहक/साभेदार संस्थाका सञ्चालक पदाधिकारी र कर्मचारीहरूले अन्य बैंक तथा वित्तीय संस्थासँग कर्जा लिई भाखा नघाई रहेको वा अन्य बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राखेको एवम् अन्य बैंक तथा वित्तीय संस्थासँग लिएको कर्जा तिर्न नसकि टाट पल्टेको ।
३. संस्थागत अनुभव : कम्तीमा २ वर्षदेखि लक्षित समूह/वर्गका व्यक्तिहरूमा बचत सङ्कलन र कर्जा प्रवाह गर्ने कार्य गर्दै आई रहेको हुनुपर्नेछ ।

(घ) कर्जा लगानी व्यवस्था :

१. थोक कर्जा प्रदायक : लघुवित्त क्षेत्रका लागि थोक कर्जा प्रवाह गर्ने कार्य नै यस वित्तीय संस्थाको प्रमुख व्यवसाय हो । यसले साना किसान सहकारी संस्थाहरू, अन्य सहकारी संस्थाहरू तथा लघुवित्त वित्तीय संस्थाहरूलाई लघुवित्त प्रयोजनका लागि थोक कर्जा प्रवाह गर्दछ । आ.व. २०७७/७८ देखि ग्रामीण उद्यम



लगानी परियोजना अन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकार मार्फत साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। जसमा सामूहिक/सहकारी परियोजना रु. २ करोडसम्म र व्यक्तिगत परियोजना रु. ५० लाखसम्म प्रति परियोजना कर्जा लगानी गर्ने व्यवस्था छ। लगानीलाई व्यवस्थित गर्न कर्जा नीति, कार्यविधि, मापदण्ड तर्जुमा गरिएको छ। यी नीति नियम र कार्यविधिहरू प्रचलित कानून एवम् केन्द्रीय बैङ्कको निर्देशन एवम् लघुवित्तका मान्यता र अभ्यास अनुरूप रहेका छन्।

२. **लक्षित समुदाय (जनसङ्ख्या) :** संस्थाहरूले तपसिल बमोजिमका समुदायमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहेको छ:

- पहाड वा हिमालमा १५ रोपनी र तराईमा १ विगाहा भन्दा कम जग्गा भएको वा आफ्नो उत्पादन र कमाईबाट वर्षभर खान लाउन नपुग्ने परिवार
- नियमित आमदानी नभएका र आर्थिक रूपमा अत्यन्त कठिन अवस्थामा जिवन निर्वाह गरिरहेको व्यक्ति वा परिवार
- अन्य बैङ्क वित्तीय संस्था तथा सहकारीमा कर्जा बाँकी नभएको व्यक्ति तथा परिवार
- दलित, मधेशी, पिछडिएका वर्ग, महिला तथा लघु एवम् साना उद्यमीहरू।

३. **धितोसम्बन्धी व्यवस्था :** साना किसान कृषि सहकारी संस्था तथा अन्य सहकारी संस्थाहरूले कर्जा प्राप्त गर्नका लागि उपरोक्त मापदण्डहरू पुरा गरेको हुनुपर्दछ। वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा संस्थाहरूसँग कुनै धितो लिँदैन तर यसले संस्थाका सञ्चालकहरूको व्यक्तिगत जमानी तथा संस्थागत जमानी आवश्यक मान्दछ।

४. **कर्जा स्वीकृत सीमा :** वित्तीय संस्थाको शाखा कार्यालयहरूले रु. २० करोडसम्म र केन्द्रीय कार्यालयले रु. ४० करोडसम्म कर्जा सीमा (क्रेडिट एक्सपोजर लिमिट) स्वीकृत गर्न सक्ने अधिकार रहेको छ। सो भन्दा माथिको कर्जा सञ्चालक समितिले स्वीकृत गर्ने व्यवस्था रहेको छ।

५. **वित्तीय संस्थाबाट प्रदान गरिने कर्जाका प्रकारहरू :** वित्तीय संस्थाबाट प्रदान गरिने कर्जालाई मुख्य गरी देहाय अनुसारका तीन वर्गमा विभाजन गरिएको छ :

- (क) **थोक कर्जा :** वित्तीय संस्थासँग आवद्ध संस्थाहरूलाई कार्यक्षेत्र भित्रका लक्षित वर्ग/समुदायको आवश्यकता अनुसार खुद्रा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले थोक कर्जा प्रदान गर्न सक्नेछ।
- (ख) **संस्थागत कर्जा :** साभेदार संस्था स्वयमूले लक्षित वर्ग/समूहको व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने उद्योग वा व्यवसाय सञ्चालन गर्न, संस्थाको अत्यावश्यक भौतिक पूर्वाधार खरिद वा निर्माण

गर्न र विविध कारणले साभेदार संस्थामा तरलता सङ्कट उत्पन्न भएमा सो समस्या समाधान गर्न यस वित्तीय संस्थाले संस्थागत कर्जा प्रदान गर्न सक्नेछ।

(ग) **परियोजना कर्जा :** वित्तीय संस्थाले सम्बन्धित नियमनकारी निकायको अनुमति/स्वीकृति लिई आय आर्जनसँग सम्बन्धित परियोजनाहरूमा आवश्यकता अनुसारको “परियोजना कर्जा” लगानी गर्न सक्नेछ। परियोजना कर्जा संचालन गर्नको लागि वित्तीय संस्थाले छुट्टै परियोजना कर्जा सम्बन्धी कार्यविधि वा परियोजनाको आवश्यकता बमोजिम छुट्टा छुट्टै परियोजना कर्जा नीति तथा कार्यविधि बनाउन सक्ने छ। सो व्यवस्था भएको अवस्थामा परियोजना कर्जाहरूको संचालन सम्बन्धित परियोजना कर्जा संचालन नीति तथा कार्यविधि बमोजिम गर्नु पर्नेछ।

४. **विगत वर्षहरूको वित्तीय अवस्था :**

मुलुकको समग्र आर्थिक परिवेशका बीच लघुवित्त क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुँदा हुँदै पनि यो वित्तीय संस्था लघुवित्त सेवा विस्तार गर्दै वित्तीय स्थितिमा उल्लेखनीय सुधार गर्न सफल भएको छ। यस वित्तीय संस्थाले आ.व. २०७९/८० मा ४२,०४७ थप विपन्न तथा साना किसान परिवारमा सेवा विस्तार गरी कुल १०,२९,८७५ परिवारलाई लघुवित्त सेवा पुऱ्याउन सफल भएको छ। अधिल्लो आ.व. सम्म यस वित्तीय संस्थामा कुल १,३०९ सहकारीहरू आवद्ध रहेकामा सो संख्या १,३६० पुगेको छ। दुवै वित्तीय संस्थाहरू बीच एकआपसमा गाभने/गाभने (मर्जर) कार्य सम्पन्न भएपश्चात् ३८ वटा लघुवित्त वित्तीय संस्थाहरू र २३८ वटा अन्य सहकारी संस्थाहरू गरी कुल १६३६ वटा संस्थाहरू आवद्ध रहेका छन्। जसमध्ये ३०१ वटा संस्था नेपाल राष्ट्र बैंकबाट हस्तान्तरित ग्रामीण स्वावलम्बन कोषसँग सम्बन्धित छन्।

आ.व. २०७८/७९ को अन्तमा कुल लगानीमा रहेको रकम रु. ३० अर्ब ०२ करोड २० लाख रहेकोमा समीक्षा वर्षमा दुवै वित्तीय संस्थाहरूबीच एकआपसमा गाभने/गाभने (मर्जर) कार्य सम्पन्न भएपश्चात् ५१.३३ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु. ४५ अर्ब ४३ करोड २२ लाख पुगेको छ।

आ.व. २०७८/७९ मा कुल सञ्चालन आमदानी रु. १ अरब ३४ करोड ०१ लाख रहेकोमा आ.व. २०७९/८० मा २४.५८ प्रतिशतले वृद्धि भई रु. १ अरब ६६ करोड ९५ लाख पुगेको छ। साथै आ.व. २०७८/७९ मा खुद मुनाफा रु. ६९ करोड ७३ लाख रहेकोमा आ.व. २०७९/८० मा १०.९३ प्रतिशतले वृद्धि भई रु. ७७ करोड ३५ लाख पुगेको छ। आ.व. २०७९/८० मा बोनस शेयर र मर्जरको माध्यमबाट ११२.९६ प्रतिशतले शेयर पुँजी वृद्धि गर्न सफल भएको छ। वित्तीय संस्थाले आफ्नो कारोबारको शुरुवातदेखि नै कर्जाको गुणस्तरलाई उच्च राख्न सफल भएको छ।

तालिका - २ वित्तीय विवरणको सारांश

(रु हजारमा)

क्र.सं.	विवरण	२०८० असार	२०७९ असार	वृद्धि/(हास)
१	शेयर पुँजी	३,३३१,६१८	१,५६४,४१४	११२.९६%
२	साधारण जगेडा कोष	३,५९८,८८२	१,७४५,७८६	१०६.१५%
३	सञ्चित मुनाफा	१,६८५,१३६	८२९,१३७	१०३.२४%
४	ऋण सापटी	३७,५६३,९२६	२४,५०९,४६७	५३.२६%
५	कुल लगानीमा रहेको रकम	४५,४३२,१९०	३०,०२१,९९८	५१.३३%
६	अन्य लगानी	५७,५५३	१९०,०१०	-६९.७१%
७	सञ्चालन मुनाफा	१,१२६,९००	९९५,२५९	१३.२३%
८	खुद मुनाफा	७७३,५६७	६९७,३४३	१०.९३%
९	पुँजी पर्याप्तता (प्रतिशतमा)	१५.७४%	१३.९१%	१.८३%

तालिका - ३ केही महत्वपूर्ण वित्तीय सूचकहरू

क्र.सं.	विवरण	सूचकाङ्क	आ.व.७९/८०	आ.व.७८/७९
१	खुद नाफा/ कुल आम्दानी प्रतिशत	प्रतिशत	२५.५४	३०.६९
२	प्रति शेयर आम्दानी	रु.	३८.६६	४४.५८
३	व्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	९.३५	८.१२
४	कर्मचारी खर्च/ कुल सञ्चालन खर्च	प्रतिशत	८.१९	८.४४
५	कुल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	४.८५	३.७५
६	कर्मचारी बोनस/ कुल कर्मचारी खर्च	प्रतिशत	८६.२२	११२.६३
७	खुद नाफा/ कुल सम्पत्ति	अनुपात	१.५९	२.२७
८	कुल सञ्चालन खर्च/ कुल सम्पत्ति	प्रतिशत	३.९१	४.१५
९	बुक नेटवर्थ (प्रति शेयर)	रु.	२५९.१५	२६५.७६

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर

१. लघुवित्तको विश्व प्रसङ्ग र साना किसान विकास अभियान :

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लघुवित्तका विभिन्न मोडेलहरू अवलम्बन गरिएका छन् । ती मोडेलहरूभन्दा साना किसान विकास कार्यक्रमले अवलम्बन गरेको मोडेल भिन्न छ । यो सेवा प्रदायक मोडेल नभएर लक्षित वर्गको स्वामित्व निर्माण एवम् सहभागितात्मक मोडेल पनि हो । यसका लागि ग्रामीण साना किसान सहकारी संरचनाको प्रणाली विकास भएको छ । विगत केही वर्षदेखि लघुवित्तको सन्दर्भलाई लिएर विश्वस्तरमा केही गम्भिर बहसहरू सुरु भएका छन् । यस क्षेत्रमा देखिएका विचलन र सुधारका कदमहरूलाई यस वित्तीय संस्थाले गम्भिरताका साथ लिएको छ । स्थानीय स्तरमा संस्था एवम् स्वामित्व सिर्जना, स्थानीय पुँजी निर्माण, सहकारी सिद्धान्त, मूल्य मान्यता र ग्राहक संरक्षण सिद्धान्त अनुपालनलाई महत्व दिईएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी एवम् अनुसन्धानहरूमा क्रमशः साना किसान मोडेलको पहिचान र

प्रसार विस्तार हुँदै गएको छ । विश्वव्यापीकरणका लागि यसको प्राज्ञिक पक्षमा अभि धेरै मेहनत गर्न बाँकी नै छ ।

२. विश्व अर्थतन्त्र :

भू-राजनीतिक तनाव र मुद्रास्फीति नियन्त्रणका लागि अवलम्बन गरिएको कसिलो नीतिका कारण विश्व अर्थतन्त्र शिथिल बनेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्र र विकसित एवम् उदीयमान अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको सन् २०२३ अक्टोबरको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२२ मा ३.५ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा ३.० प्रतिशतले र सन् २०२४ मा २.९ प्रतिशतले विस्तार हुने देखिएको छ । विकसित अर्थतन्त्र भने सन् २०२२ मा २.६ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा १.५ प्रतिशतले र सन् २०२४ मा १.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र सन् २०२२ मा ४.१ प्रतिशतले विस्तार भएकोमा सन् २०२३ मा ४.० प्रतिशतले र सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । विश्व अर्थतन्त्रले



भोग्नुपरेको उच्च मुद्रास्फीतिको स्थितिमा क्रमशः सुधार हुँदै गएको छ ।

यद्यपि, उर्जाको मूल्य अनिश्चितता, भू-राजनीतिक तनाव र आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन सक्ने नीतिगत लचकताका कारण मुद्रास्फीति बढ्न सक्ने जोखिम कायमै रहेको छ । सन् २०२२ मा विश्व मुद्रास्फीति ८.७ प्रतिशत रहेकोमा सन् २०२३ मा ६.९ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशतमा भर्ने कोषले प्रक्षेपण गरेको छ ।

३. राष्ट्रिय आर्थिक परिदृष्य

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत र उत्पादकको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान गरेको छ । अघिल्लो आर्थिक वर्ष उच्च शोधनान्तर घाटाले आन्तरिक तरलता प्रशोचन गरेको र पुँजीगत खर्च लक्ष्य अनुसार नभएका कारण समग्र आन्तरिक मागमा कमी आई निर्माण, खानी तथा उत्खनन, उत्पादनमूलक र थोक तथा खुद्रा व्यापार क्षेत्रहरू बढी प्रभावित भएकाले यी क्षेत्रहरूको वृद्धिदर ऋणतात्मक रहने अनुमान रहेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको कुल खर्च १०.३ प्रतिशतले वृद्धि भएको छ भने राजस्व परिचालन १०.४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० मा भएको कुल खर्चमा चालु खर्चको अंश ७०.३५ प्रतिशत र पुँजीगत खर्चको अंश १६.३४ प्रतिशत रहेको छ । चालु र पुँजीगत शीर्षकतर्फ विनियोजित बजेटको क्रमशः ८५.० प्रतिशत र ६१.४ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको रु.९५७ अर्ब १५ करोड राजस्व परिचालन भएको छ भने रु.१४२९ अर्ब ५६ करोड कुल खर्च भएको छ । सो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा राजस्व घाटा रु.४७२ अर्ब ४१ करोड रहन गएको छ । अघिल्लो आर्थिक वर्ष राजस्व घाटा रु.२२८ अर्ब २९ करोड रहेको थियो । न्यून गार्हस्थ्य बचतका कारण आन्तरिक स्रोत सीमित रहेको सन्दर्भमा निजी लगानीलाई आवश्यक हुने स्रोत अभाव हुन नदिन बढ्दो राजस्व घाटा पूर्तिका लागि नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा बाह्य स्रोत परिचालनलाई प्राथमिकतामा राखेको छ । वैदेशिक लगानी, ऋण तथा सहायतामार्फत स्रोत व्यवस्थापन हुन सकेमा बाह्य क्षेत्र र ब्याजदरमा आएको सुधारलाई कायम राख्न उल्लेख्य सहयोग पुग्दछ ।

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक व्यापारमा गिरावट आएको छ । समीक्षा वर्षको एघार महिनामा कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आई रु.१४३ अर्ब ५९ करोड कायम भएको छ भने कुल वस्तु आयातमा १६.० प्रतिशतले कमी आई रु.१४८० अर्ब ९८ करोड कायम भएको छ । फलस्वरूप, गत वर्षको तुलनामा व्यापार घाटा १५.२ प्रतिशतले सुधार भई

रु.१३३७ अर्ब ३९ करोड रहन गएको छ । बजेटको आकार, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र ब्याजदरको घट्दो क्रमलाई दृष्टिगत गर्दा आगामी वर्ष आयात तथा सेवा व्यापार करिब १६ प्रतिशतले विस्तार हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थितिमा सुधार आएको छ । आर्थिक वर्ष २०७९/८० को एघार महिनासम्ममा शोधनान्तर स्थिति रु.२२८ अर्ब ९८ करोडले बचतमा रहेको छ । तर, चालु खाता भने रु.६९ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालु खाता रु.५९२ अर्ब १४ करोड र शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप १२.२ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ३.० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको थियो । पुँजीगत खर्च समयमा नै अपेक्षित रूपले हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनको फलस्वरूप ब्याजदर वृद्धि भई कर्जा मागमा कमी आउनु जस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा कर्जा विस्तार कम रहन गएको हो ।

४. लघुवित्तको अवस्था

(अ) राष्ट्रिय आर्थिक परिदृष्य :

आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्ममा वित्तीय क्षेत्रमा पहुँच अभिवृद्धि हुँदै जानुको साथै वित्तीय कारोबार उल्लेख्य विस्तार भएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनी स्थापनाका लागि इजाजत दिने कार्य स्थगन गरिएको र पुँजी वृद्धि सम्बन्धी नीतिका कारण बैङ्क तथा वित्तीय संस्था मर्जर/प्राप्तिमा सामेल हुँदै गएको बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ । यद्यपि विगत केहि वर्षयता वित्तीय क्षेत्रको विकास तथा सुदृढीकरणका लागि भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सुधारका कारण वित्तीय पहुँच अभिवृद्धि हुनुका साथै वाणिज्य बैङ्कका शाखाहरू सबैजस्तो स्थानीय निकायमा स्थापना भइसकेको कारणले गर्दा वित्तीय कारोबारमा समेत उल्लेख्य विस्तार भएको छ ।

२०८० असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको शाखा सङ्ख्या ५०७३ रहेको देखिन्छ । सो आर्थिक वर्षमा सदस्य सङ्ख्या २.६७ प्रतिशतले वृद्धि भई ६० लाख १६ हजार, ऋणी सङ्ख्या ९.६५ प्रतिशतले कम भई २९ लाख ८४ हजार भएको छ । लघुवित्त वित्तीय संस्थाहरूमा २२४९३ जना कर्मचारीहरू कार्यरत रहेका छन् जुन २०७९ असार मसान्तको तुलनामा ३.४८ प्रतिशतले कमी हो ।

२०७८/७९ मा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १२.१९ प्रतिशतले बढेकोमा आ.व २०७९/८० मा ८.५ प्रतिशतले वृद्धि भई रु.५७ खर्ब ७९ अर्ब रहेको छ । कर्जा प्रवाहमा ५.५५ प्रतिशतले कमी भई रु. ४८ खर्ब ७७ अर्ब लगानीमा रहेको छ ।

आ.व. २०७९/८० मा लघुवित्त वित्तीय संस्थाहरूको कुल निक्षेप ५.४६ प्रतिशतले वृद्धि भई रु १ खर्ब ६७ अर्ब ९ करोड २७ लाख पुगेको छ । अघिल्लो आ.व. मा निक्षेप २३.९२ प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यसैगरी उक्त संस्थाहरूको आ.व. २०७९/८० मा कर्जा रकम ३.८८ प्रतिशतले कमी भई रु ४ खर्ब ३२ अर्ब २३ करोड ७४ लाख पुगेको छ । अघिल्लो आ.व. मा कर्जा प्रवाह २३.०१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

(आ) वित्तीय पहुँच विस्तारमा लघुवित्त क्षेत्र अग्रणी :

मुलुकले अवलम्बन गरेको दीर्घकालीन विकासका लक्ष्यहरूसँग सामञ्जस्यता कायम गर्ने गरी वित्तीय क्षेत्र विकास रणनीति तथा नेपाल राष्ट्र बैङ्कको रणनीतिक योजनासँग तादात्म्यता रहने गरी कार्यक्रम सञ्चालन गरिनेछ । वित्तीय सुशासन र सम्बर्द्धन (Financial Governance and Consolidation) लाई जोड दिँदै भुक्तानी प्रणालीको आधुनिकीकरण मार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने वित्तीय क्षेत्र कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपाल सरकार र राष्ट्र बैङ्कको बीउपुँजी लगानीमा स्थापना भई नेपाल राष्ट्र बैङ्कमार्फत सञ्चालन हुँदै आएको ग्रामीण स्वावलम्बन कोष कार्यक्रमको सञ्चालन यस वित्तीय संस्थामार्फत हुने गरी हस्तान्तरण गरिएको छ ।

२०८० असार मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या ११२ रहेको छ, जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैङ्क रहेका छन् । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११,५३४ पुगेको छ ।

२०८० असार मसान्तसम्ममा ५७ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये साना किसान विकास लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आरएसडीसी लघुवित्त वित्तीय संस्था गरी ३ वटा थोककर्जा प्रदायक लघुवित्त वित्तीय संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरू रहेका छन् ।

२०८० असार मसान्तमा ५४ वटा खुद्रा कर्जा लगानी गर्ने लघुवित्त संस्थाहरूको कर्जा लगानी रु. ३ खर्ब ७१ अर्ब रहेको

छ । थोक कर्जा लगानी गर्ने ३ वटा लघुवित्त संस्थाहरूको लरर यस अवधिमा रु.६० अर्ब ३० करोड पुगेकोमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको रु.४५ अर्ब ४३ करोड (७४.९२%), फर्स्ट माइक्रो फाइनान्सको रु. ७ अर्ब ९२ करोड (१३.०६%) र आरएसडीसीको रु. ६ अर्ब ९५ करोड (११.४६%) रहेको छ । यस प्रकारका थोक कर्जा प्रदायक संस्थाहरूमध्ये साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. लघुवित्त कर्जा प्रदायकहरूको प्रमुख संस्था बन्न पुगेको छ ।

(इ) मौद्रिक नीति र लघुवित्त :

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा लघुवित्त सम्बन्धी देहाय बमोजिमको व्यवस्थाहरू गरिएको छ :

१. लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।
२. २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरू उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिनेछ ।

(ग) प्रतिवेदन तयार भएको मितिसम्म चालु आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा :

१. चालु आर्थिक वर्षका केही वित्तीय सूचकहरू

आ.व.२०७९/८० को असोज मसान्तको खुद मुनाफा रु. २३ करोड २८ लाख रहेकोमा चालु आ.व. २०८०/८१ को असोज मसान्तमा रु. ३० करोड १४ लाख हुन गएको छ । २०७९ को असोजमा कुल कर्जा तथा सापट रु. ३० अर्ब ६२ करोड ४५ लाख रहेकोमा २०८० साल असोज मसान्त सम्ममा रु. ४१ अर्ब ६० करोड ५३ लाख पुगेको छ । २०७९ असोजमा कुल निष्क्रिय कर्जाको ०.७५ प्रतिशत रहेकोमा २०८० साल असोज मसान्तमा ०.८१ प्रतिशत भएको छ ।

तालिका - ४ केही महत्वपूर्ण वित्तीय सूचकहरू

(रु हजारमा)

क्रसं	विवरण	सूचकाङ्क	२०८० असोज	२०७९ असोज	वृद्धि/(हास)
१	ऋण सापटी	रु. हजारमा	३५,२२६,७८२	२५,६८३,८९२	३७.१६%
२	कुल लगानीमा रहेको रकम	रु. हजारमा	४१,६०५,२९१	३०,६२४,५५३	३५.८६%
३	लगानी	रु. हजारमा	५०५,४९२	६२४,२१०	-१९.०२%
४	सञ्चालन मुनाफा	रु. हजारमा	१,१२६,८९९	९९५,२५८	१३.२२%
५	खुद मुनाफा	रु. हजारमा	३०१,४०८	२३२,७७९	२९.४८%
६	पुँजी पर्याप्तता	प्रतिशत	१८.०३%	१३.५४%	४.४९%



२. प्राविधिक सेवा

(क) साना किसान सहकारी अनुसरण तथा सेवा विस्तार कार्यक्रम :

यस वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा प्रभावकारी दिगो लघुवित्त सेवा प्रवाहका लागि स्थानीय प्रणाली विकास गर्न नवप्रवर्तनीय अभ्यासका रूपमा साना किसान सहकारी अनुसरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । साना किसान सहकारी अनुसरण कार्यक्रम अन्तर्गत साना किसान सहकारीको सेवा नपुगेका क्षेत्रका विपन्न तथा साना किसानहरूलाई सञ्चित गरी आवश्यक लघुवित्त सेवा दिन सक्षम साना किसान सहकारी संस्थाको गठन गरी दिगो र निरन्तर सेवा उपलब्ध हुने व्यवस्था मिलाइन्छ । अनुसरणबाट निर्मित साना किसान सहकारी संस्थाले आफ्ना सदस्यको आर्थिक/सामाजिक विकासका लागि योजना तर्जुमा तथा लघुवित्त सेवाको कार्यान्वयन गर्ने सामर्थ्यसहितको संस्थागत विकासको यो परिकल्पना नेपालको मात्र नभएर अन्य मुलुकलाई समेत अनुसरण योग्य हुने ठानिएको छ । यसबाट ग्रामीण क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्नमा ठूलो सहयोग पुगेको छ । अनुसरण कार्यक्रममा नेपाल सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ । वित्तीय संस्थाले विश्व बैङ्क अन्तर्गत सीजीएपीबाट प्राप्त पुरस्कार राशीलाई अनुसरण कोषका रूपमा स्थापना गरी सो समेत यस कार्यक्रममा प्रयोग गर्दै आएको छ । त्यस्तै विगतमा अनुसरण कार्यमा जी. आई. जेड. र कृषि विकास बैङ्कको समेत सहयोग रहेको छ । यस कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० मा थप १० सहकारी गठन गर्ने लक्ष्य रहेकोमा थप १० वटा साना किसान कृषि सहकारी संस्थाहरूको स्थापना भई साना किसान सहकारीको सेवा नपुगेका थप १० क्षेत्रमा सो सेवा विस्तार भएको छ । आ.व. २०७९/८० मा यस कार्यक्रम तर्फ नेपाल सरकारबाट प्राप्त अनुदान रकम रु.१,००,००,०००/- खर्च भएको छ ।

(ख) तालिम/गोष्ठी/अवलोकन (क्षमता विकास) कार्यक्रम :

(अ) वित्तीय संस्था स्रोत : यस वित्तीय संस्थाले आ.व. २०७९/८० मा आफ्ना कर्मचारीहरूको क्षमता तथा दक्षता अभिवृद्धिका लागि विभिन्न ५० वटा तालिम/गोष्ठी/समीक्षा/वैदेशिक भ्रमण जस्ता कार्यक्रमहरूमा १७२ जना कर्मचारीहरूलाई सहभागिता गराएको थियो ।

(आ) वित्तीय संस्थाले साना किसानहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका व्यावसायिक कृषि, संस्थागत सुशासन, संस्था सञ्चालन र लेखा व्यवस्थापन, नेतृत्व विकास सम्बन्धी तालिम, कार्यक्रमको समीक्षा, रणनीति तर्जुमा गोष्ठी आदि जस्ता क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा २०० वटा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकारबाट अनुदान बजेट रु. १ करोड प्राप्त भएकोमा रु. १ करोड नै खर्च भई जम्मा २३५१ कार्यक्रम सम्पन्न भएको छ । साथै यस कार्यक्रमबाट ३८ हजार १ सय ७८ जना साना किसानहरू लाभान्वित भएका छन् ।

(ग) सामाजिक/सामुदायिक एवम् पूर्वाधार विकास कार्यक्रम :

वित्तीय संस्थाले सामाजिक/सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीयस्तरमा आवश्यक सामुदायिक भवन निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकासका कार्यहरू सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत ग्रामीण क्षेत्रमा सुलभ शौचालय, विद्यालय मर्मत, पुलपुलेसो, कुलोमर्मत, कृषिसडक स्याहार-सम्भार, वृक्षारोपण, सामुदायिक भवन, तालिम भवन, बालविकास, कृषि औजार, स्ट्रेचर व्यवस्था, सूचना प्राविधि हस्तान्तरण आदि सामाजिक/सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न संस्थाहरूलाई स-सानो सहयोग उपलब्ध गराइन्छ । आ.व. २०७९/८० मा यस कार्यक्रम तर्फ नेपाल सरकारको बजेट व्यवस्था नभएकाले वित्तीय संस्थाको ग्राहक संरक्षण कोषबाट नेपाल राष्ट्र बैंकको निर्देशन अन्तर्गत रही निरन्तरता दिइदै आएको छ ।

(घ) कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम :

वित्तीय संस्थाले कृषि तथा पशुपालन गर्ने साना किसानहरूको कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरणका लागि कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । आ.व. २०७९/८० मा नेपाल सरकारबाट १०० वटा कार्यक्रम सञ्चालन गर्ने गरी रु. १ करोड अनुदान प्राप्त भएकोमा नेपाल सरकार अनुदानबाट रु. ९९ लाख ७२ हजार र साना किसान सहकारी संस्था तथा सदस्य स्वलगानीबाट रु. ७७ लाख ९७ हजार जम्मा रु. १ करोड ७७ लाख ७९ हजार लागतमा २८९ वटा कार्यक्रम सञ्चालन भई १६ हजार २ सय ५२ जना साना किसान परिवारहरू लाभान्वित भएका छन् । यस अन्तर्गत पशुपालन व्यवस्थापन तथा उपचार तालिम, उन्नत नश्लका ब्याडको बोका/राँगा/भालेको व्यवस्था, पशु भ्याक्सिन, खोर, गोठ सुधार, प्राविधिक सेवा तथा प्रचार प्रसार एवम् अध्ययन अनुसन्धान सम्बन्धी सहयोग उपलब्ध गराउने गरिएको छ ।

(ङ) संस्थागत सुदृढीकरण कार्यक्रम :

आ.व. २०७९/८० मा तुलनात्मक रूपमा कमजोर साना किसान कृषि सहकारी संस्थाहरूको सुदृढीकरण गरी विपन्न तथा साना किसानहरूमा व्यापकरूपले सेवा प्रवाह गर्न सामर्थ्य बनाउन कम्तीमा पनि ३० साना किसान कृषि सहकारी संस्था पहिचान गरी विशेष सुदृढीकरण कार्यक्रम सञ्चालन गरिने लक्ष्य रहेकोमा ४७२ साना किसान कृषि सहकारी संस्था सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । यसका लागि छोटो अवधिका जनशक्तिको व्यवस्था गरी स्थलगत रूपमा नै प्राविधिक सहयोगको व्यवस्था मिलाइएको थियो । जस अन्तर्गत फिल्डस्तरमा २ जना स्थानीय फिल्ड प्रशिक्षक र केन्द्रमा १ जना संयोजक नियुक्त गरी कमजोर संस्था पुनरसंरचना र सुदृढीकरण गर्ने काम सम्पन्न भएको छ ।

(च) पशुधन सुरक्षण कार्यक्रम

वित्तीय संस्थाले पशुपालक साना किसानहरूको पशुधन क्षति न्यूनीकरणका लागि पशुधन सुरक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत आ.व.

२०७९/८० मा वित्तीय संस्थाको समन्वयमा साना किसान सहकारी संस्थाहरूले २० हजार ५ सय ८८ साना किसान परिवारका रु.२ अर्ब ३१ करोड मूल्यका ५६ हजार २५० पशुवस्तुको सुरक्षण गरेका छन् । पशुधन सुरक्षण (पशुबिमा) प्रिमियम अनुदान तर्फ आ.व. २०७९/८० मा रु. ८ करोड ७५ लाख ६० हजार र पशुधन सुरक्षण प्रवर्द्धन तर्फ १०० कार्यक्रम सञ्चालन गर्ने गरी रु. ७४ लाख ४० हजार समेत गरी जम्मा रकम ९ करोड ५० लाख अनुदान बजेट प्राप्त भएकोमा ८०% प्रिमियम अनुदान तर्फ रु.८ करोड ७५ लाख ६० हजार भुक्तानी भएको छ । पशुपालक किसानको योगदान रु.२ करोड ५७ लाख ९५ हजार २६२ रहेको छ । पशुधन सुरक्षण प्रवर्द्धनतर्फ ९७ वटा प्रवर्द्धन कार्यक्रम सम्पन्न भई ४१ हजार ६०६ जना किसान लाभान्वित भएका छन् । यसमा रु.७४ लाख ४० हजार नेपाल सरकारको अनुदानबाट र सहकारी/किसानको योगदानबाट रु. ३ लाख ६५ हजार ९६२ समेत कुल रु.७८ लाख ५ हजार ९६२ खर्च भएको छ । स्थानीय स्तरको सामुदायिक पशुधन सुरक्षण समितिले नेपाल सरकारबाट प्राप्त प्रिमियम अनुदान र पशुपालकको योगदान सहितको प्रिमियम रकम परिचालन गरी उक्त रकमबाट क्षतिपूर्ति र प्राविधिक सहयोगको खर्च गरी बचेको रकमलाई कोषको रूपमा परिचालन गर्ने व्यवस्था छ ।

यस वित्तीय संस्थाले विभिन्न कृषाकलापका लागि आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारबाट प्राप्त रु.१३ करोड ५० लाख मध्ये माथि उल्लिखित कार्यक्रमहरूका लागि अनुदान सहयोग तर्फबाट रु.१३,४९,५१,२५८/५४ खर्च भई रु.४८,७४१/४६ नेपाल सरकारको राजश्व खातामा फिर्ता गरिएको छ । वित्तीय संस्था, सहकारी संस्था, स्थानीय निकाय, तथा साना किसानको योगदान समेत रु.४,११,०४,६१६/३४ गरी जम्मा रु.१७,६०,५५,८७४/८८ बराबरको लागतमा १३७३ कार्यक्रम/क्रियाकलाप सम्पन्न भई रु. २ अर्ब ३१ करोड ४० लाख ७७ हजार १०८ मूल्यका ५६,२५० पशुवस्तु सुरक्षण भएका छन् । जसबाट १ लाख १६ हजार ४८८ जना साना किसान परिवार लाभान्वित भएका छन् ।

(छ) संस्थागत सामाजिक उत्तरदायित्व कोष :

नेपाल राष्ट्र बैङ्कको “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन २०७९ को निर्देशन नं. ६ को १४ मा भएको व्यवस्था अनुसार वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा तपसिल बमोजिम व्यवस्था गरेकोछ । यस कोषमा भएको परिवर्तन इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणमा अन्य जगेडा तथा कोषमा देखाइएको छ ।

तालिका नं. ५ संस्थागत सामाजिक उत्तरदायित्व कोषको विवरण

क्र.सं.	विवरण	रकम रु.	रकम रु.
क	गत आ.व.को सुरु मौज्जात	-	२,६८,५९,६७३.४३
ख	यस वर्ष भएको खर्च	१३,२०,१८३.७९	
	कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोटमा एम्बुलेन्स खरिदको लागि	२०,०००.००	
	कर्णाली दलित सशक्तिकरण केन्द्र मुगुलाई दलित समुदायका बालबालिका तथा महिलाहरूको शिक्षाको लागि भएको खर्च	३,५२९.४१	
	लहाचोक साना किसान कृषि सहकारी संस्था लि., कास्की अन्तर्गत सिंचाइ कुलो निर्माणका लागि भएको खर्च ।	४,५०,०००.००	
	महारानीभोडा साना किसान कृषि सहकारी संस्था लि., भ्पापा अन्तर्गत चाक्लाबन्दी खेती प्रवर्द्धन अन्तर्गत सेटघर निर्माणको लागि भएको खर्च ।	७,००,०००.००	
	महामारीजन्य रोगहरूबाट सुरक्षित हुन प्रयोग भएका सरसफाई सम्बन्धी सामानहरूमा भएको अन्य खर्च ।	१,४६,६५४.३८	
ग	यस आ.व. मा खुद मुनाफाबाट १% थप	७७,३५,६६९.१२	
घ	मर्जरमा साविक आरएमडीसीबाट थप भएको	५६,९२,०८६.२०	
	यस आ.व.को अन्तिम मौज्जात (क-ख+ग+घ)		३,८९,६७,२४४.९६

(ज) ग्राहक संरक्षण कोष :

नेपाल राष्ट्र बैङ्कको “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन २०७९ को बुँदा ४.१ (ज) को व्यवस्था अनुसार वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा तपसिल बमोजिम व्यवस्था गरेको छ । यस कोषमा भएको परिवर्तन इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणमा अन्य जगेडा तथा कोषमा देखाइएको छ ।



तालिका - ६ ग्राहक संरक्षण कोषको विवरण

क्र.सं.	विवरण	रकम (रु)	रकम (रु)
क	गत आ.व.को शुरु मौज्जात		१,२४,३३०,०६४.९८
ख	यस वर्ष भएको खर्च		
	ख.१ ग्राहक संस्थाको पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी विभिन्न तालिमहरू तथा वित्तीय साक्षरता सम्बन्धी तालिममा भएका खर्च रकम रु.	२०,३०,५७,६२.९२	
	ख.२ ग्राहक संस्थाका १४ जना विपन्न परिवारका विद्यार्थीहरूलाई सिटिइभिटि अन्तर्गत कृषि तथा भेटेरीनरी शिक्षाको लागि छात्रवृत्ति वापत खर्च भएको रकम	८२५,०००	२,७९,१८,७६२.९२
	ख.३ ग्राहक संस्थाको सामूहिक हितको परियोजनाको लागि खर्च भएको रकम	६७,८८,०००	
ग	आ.व. २०७९/८० मा अधिल्लो आर्थिक वर्षमा छुट्टयाइको कोषको रकम खर्च नभएकाले Earmark गरी छुट्टै लगानी गरिएकाले सोबाट प्राप्त ब्याज आम्दानी थप		७५,४५,८५९.१०
घ	मर्जर पश्चात आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. बाट प्राप्त भएको रकम		८,५४,६८,७६९.७५
ङ	यस आ.व.मा खुद मुनाफाबाट १ प्रतिशत थप		७,७३५,६६९.१२
	यस आ.व.को अन्तिम मौज्जात (क-ख+ग+घ+ङ)		१,९७,१६९,५९२.०३

३. वित्तीय संस्थाको भावी योजना

भावी दिनमा वित्तीय संस्था तथा यसमा आबद्ध संस्थाहरूलाई सूचना-प्रविधिसँग जोड्ने, वित्तीय रूपमा स्वस्थ र सबल बनाउने, ग्राहक संस्थाहरूको व्यवस्थापकीय र वित्तीय स्थिति बलियो बनाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने, दिगो वित्तीय स्रोतमा पहुँच बनाउने, विभिन्न सहयोगी निकाय/संस्थाहरूसँग समन्वय गरी लघुवित्तमार्फत कृषिक्षेत्रको विकासमा योगदान पुऱ्याउने सन्दर्भमा यस वित्तीय संस्थाले देहायअनुसारको भावी कार्यक्रमहरूमा जोड दिनेछ।

- (१) लघुवित्त सेवा नपुगेका र अपर्याप्त रहेका सबै भौगोलिक क्षेत्रहरूमा वित्तीय सेवा विस्तारका लागि क्रमशः कार्यक्रम सञ्चालन गर्दै लगिने छ।
- (२) लघुवित्त सेवाबाट बञ्चित वर्ग आदिवासी, मधेसी, दलित, जनजाती, मुकुम्बासी र खास गरी विपन्न ग्रामीण महिलाको लघुवित्त सेवामा पहुँच बढाउन अनुसरण कार्यक्रम तथा व्यवसाय विस्तारका उपयुक्त नमुनाहरूलाई प्रभावकारी रूपमा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
- (३) नेपाल सरकारको ऋण सहयोगमा सञ्चालित मासुजन्य र दुग्ध पदार्थ उत्पादनका लागि पशुपालन कर्जा तथा तरकारी खेती कर्जा कार्यक्रमलाई अझ प्रभावकारी बनाई विस्तार गरिनेछ।
- (४) विपन्न तथा साना किसानहरूलाई कृषि मूल्यशृङ्खलाका विविध पक्षहरूमा सहभागी गराई साभेदार सहकारी मार्फत ग्रामीण उद्यम स्थापना गराउन एसियाली विकास बैंक तथा विभिन्न सहयोगी निकायहरूसँगको समन्वयमा सञ्चालित ग्रामीण उद्यम कर्जा कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गरिनेछ।
- (५) वित्तीय संस्थाको उद्देश्य प्राप्तमा सघाउ पुऱ्याउने र सहयोग

आदान प्रदान हुन सक्ने सम्भाव्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू पहिचान गरी सहकार्यको लाभ लिने वातावरण मिलाइनेछ।

- (६) प्रभावकारी अनुगमन र निरीक्षण व्यवस्थाबाट साभेदार संस्थाहरूमा सुशासनको अवस्था सुदृढ गराइनेछ।
- (७) संस्थाको वित्तीय स्वास्थ्य तथा ग्रामीण विकासमा पुऱ्याएको योगदानको आधारमा संस्थामा संलग्न नेतृत्ववर्ग र व्यवस्थापनमा संलग्न कर्मचारीको समेत क्षमता अभिवृद्धि हुने अवसरहरूको खोजी गरिनेछ।
- (८) विपन्न तथा साना किसानहरूमा वित्तीय सेवाको सहज पहुँच विस्तार गर्न एवम् पारदर्शी र प्रभावकारी सेवाका लागि सुदृढ सूचना तथा सञ्चार प्रविधिको स्थापना र उपयुक्त मोबाईल बैंकिङको सम्भावना खोजी गरिनेछ।
- (९) कर्जाको गुणस्तरमा निरन्तर सुधार, आम्दानीको स्रोत विस्तार र खर्चको उचित व्यवस्थापन गर्दै वित्तीय संस्थाको मुनाफामा वृद्धि गरी शेयरधनीहरूलाई यथोचित प्रतिफल उपलब्ध गराइनेछ।
- (१०) कृषिको रूपान्तरण तथा उद्यमशील संस्कृतीको विकासमा सघाउ पुऱ्याउन साभेदार संस्थाहरूमा नमूना कार्यक्रमहरू अनुसरण गर्ने व्यवस्था समेत मिलाइनेछ।
- (११) विगतदेखि अनुसरण कार्यक्रमबाट स्थापना भई सञ्चालनमा रहेका परिपक्व सहकारी संस्थाहरूलाई मापदण्डको आधारमा वित्तीय संस्थासँगको कारोबारमा आबद्ध गराउँदै लगिनेछ।
- (१२) कृषिको रूपान्तरणमा युवाहरूको योगदान थप प्रभावकारी बनाउन साना किसान परिवारका युवाहरूलाई कृषि तथा पशुपालन सम्बन्धी प्राविधिक सीप/ज्ञान प्राप्त गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (CTEVT) लगायत स्वदेशी तथा

विदेशी तालिम केन्द्रहरूमा पठाइनेछ ।

- (१३) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग समन्वय गरी उपयुक्त क्षेत्रहरूमा धान, गहुँ, आँप, केरा, चिया, तरकारी, आलु, तेलहन, दलहन, पशुपालन र माछापालन आदि जस्ता कृषि उपजमा व्यावसायिक रूपमा केन्द्रित हुने गरी पकेट परियोजना सञ्चालन गर्न सहकार्यको प्रयास गरिनेछ ।
- (१४) प्रदेश सरकारहरूसँग सहकार्य गरी विपन्न र साना किसानलाई सुलभ कर्जा पहुँचका लागि कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
- (१५) वित्तीय कारोवारमा डिजिटल प्रविधिको अधिकतम उपयोग गर्ने अवस्था निर्माण गरिनेछ ।
- (१६) वायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उपायहरू खोजी अवलम्बन गरिनेछ ।
- (१७) वातावरण संरक्षणका लागि हरित कोष (Green fund) मा पहुँच पुऱ्याई सो प्राप्त गर्ने लगायत नविकरणीय उर्जाको अधिकतम प्रयोग गर्ने गराइने छ ।

(घ) कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध :

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. प्रचलित ऐन बमोजिम पब्लिक लिमिटेड कम्पनीको रूपमा मिति २०५८/०३/२२ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नामाकरण पाई नेपाल राष्ट्र बैङ्कको मिति २०५८/११/२७ को पत्रबाट सञ्चालन स्वीकृति पाएको संस्था हो । बैङ्क तथा वित्तीय संस्था ऐन अनुसार यो संस्था थोक लघुवित्त कारोबार गर्ने 'घ' वर्गको लघुवित्त संस्थाको रूपमा कार्यरत छ । मिति २०७०/०६/१४ मा नेपाल स्टक एक्सचेञ्जसँग सम्झौता गरी स्टक मार्केटमा सूचीकृत भएको यस वित्तीय संस्थाले मिति २०७१/०८/१७ मा सी.डी.एस.सी. तथा क्लियरिङसँग समेत सम्झौता गरी डिम्याट प्रकृया सुरु गरिसकेको छ । यस वित्तीय संस्थाका संस्थापक शेयरधनी संस्थामध्ये २३१ वटा साना किसान सहकारी संस्थाहरू समेत यसका ग्राहक संस्था हुन् । यस बाहेक पनि लघुवित्त सेवा प्रदान गर्ने अन्य सहकारी/वित्तीय संस्थालाई समेत यस संस्थाले आफूना सेवा प्रदान गर्दछ । वित्तीय संस्थाले नियमानुसार मौजुदा सूचीमा रहेका व्यावसायिक फर्महरूसँग नियमित खरिद गर्दछ भने सिमा माथिको हकमा खुल्ला बोलपत्र आव्हान मार्फत वस्तु तथा सेवा खरिद गर्ने गर्दछ । यसका अतिरिक्त यस वित्तीय संस्थाको व्यावसायिक सम्बन्ध रहेका निकाय/संघ/संस्थाहरू सम्बन्धमा तल छोटकरीमा प्रस्तुत गरिएको छ ।

१. **नेपाल सरकार :-** नेपाल सरकार समेतको शेयर स्वामित्वमा यो वित्तीय संस्थाको स्थापना भएको हो । साना किसानहरूको बहुमत स्वामित्व रहोस भन्ने अभिप्रायले नेपाल सरकारबाट पछि आफ्नो शेयर स्वामित्व साना किसान कृषि सहकारी संस्थाहरूलाई नै बिक्री गरियो । नेपाल सरकारबाट यस वित्तीय संस्थालाई नियमित सहयोग हुँदै आएको छ । जसमा साना

किसान सहकारी संस्था लि. हरूको सुदृढीकरण, साना किसान कृषि सहकारीहरूको सेवा विस्तारका लागि अनुसरण कार्यक्रम, सामाजिक समुदायिक विकास, पशुधन सुरक्षण, पशुपालन तथा सोको प्रवर्द्धनका लागि आवश्यक अनुदान सहयोगको निरन्तरता रहँदै आएको छ । यसका अलावा साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग आबद्ध साना किसान सहकारी संस्था लि. मार्फत दुध तथा मासुजन्य पशुपालक र तरकारी खेती गर्ने साना किसानलाई लगानी गर्ने गरी २०८० असारसम्म रु.१७ अर्ब ६० करोड ऋण सहयोग प्राप्त भएको छ । संस्थाले उक्त रकमको २०८० असार मसान्तसम्मको सम्पूर्ण ब्याज र रु.४ अर्ब ७२ करोड सावाँ भुक्तानी गरिसकेको छ । यस कार्यक्रम प्रति साना किसानहरूको आकर्षण र प्रभावकारिताका आधारमा आगामी वर्षहरूमा अभै विस्तार सहित निरन्तरता दिइनु पर्ने महसुस हुन आएको छ । नेपाल सरकारबाट ADBM, IFAD लाई समेत यस वित्तीय संस्थासँग सहकार्यका लागि जोडिने कार्य हुँदै आएको छ । किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तर्गत साना किसान सहकारीको सेवा विस्तार तथा कृषि कर्जाको व्यवस्था, भूकम्प पिडित समुदायको लागि विपद जोखिम न्यूनीकरण तथा जीविकोपार्जन पुनरस्थापना कार्यक्रम र ग्रामीण उद्यम कर्जा कार्यक्रम जस्ता साना किसानहरूको लागि अन्य लाभदायक कार्यक्रमहरू यही सहकार्यका उदाहरणहरू हुन् ।

२. **बागमती प्रदेश सरकारसँग लगानी सम्झौता :-** बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाबिच मिति २०७७ मङ्सिर १८ गते उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यविधि २०७९ बमोजिमको कर्जा कार्यक्रम सञ्चालन गर्न भएका सम्झौता अनुसार आ.व. २०७७/७८ मा रु. ६० करोड, आ.व. २०७८/७९ मा रु. ८० करोड र आ.व. २०७९/८० मा रु. २४ करोड गरी जम्मा रु. १ अर्ब ६४ करोड प्राप्त भई लगानी भएको छ ।
३. **नेपाल राष्ट्र बैंक :-** सामुदायिक भूमिगत जल सिञ्चाई सेक्टर आयोजना अन्तर्गत रु. १ करोड ८ लाख कर्जा प्राप्त भई साना किसान सहकारी संस्थाहरू मार्फत सिञ्चाई कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल सरकारको मिति २०७५/१८/२४ को निर्णयको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र साना किसान विकास लघुवित्त वित्तीय संस्था बिच ग्रामीण स्वावलम्बन कोषका कार्यक्रम वित्तीय संस्था मार्फत सञ्चालन गर्ने गरी मिति २०७६/३/३१ मा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । साविकमा नेपाल राष्ट्र बैङ्कबाट सञ्चालित यो कार्यक्रम अब वित्तीय संस्था मार्फत सञ्चालन गर्न कोषको रकम रु.९८ करोड ५६ लाख १६ हजार १७६ रुपैयाँ ७१ पैसा मात्र स्वावलम्बन कर्जाको रूपमा यस वित्तीय संस्थालाई प्रदान भएको थियो ।
४. **कृषि विकास बैंक लि. :-** साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्थापनाको अगुवाई गर्दै रु. ७ करोड शेयर पुँजी लगानी गरी यस वित्तीय संस्थाको मुख्य प्रवर्द्धकको रूपमा



कृषि विकास बैङ्कले निरन्तर सहयोग प्रदान गर्दै आएको छ । लामो अवधिसम्म यस वित्तीय संस्थाको व्यवस्थापन सम्हालेर संस्थाको आफ्नै मानव संसाधन विकास गर्ने सम्मका कार्यहरूमा कृषि विकास बैङ्कको अहम् भूमिका रहेको छ । साना किसान सहकारी संस्थासँग रहेको रु. १ अर्ब २६ करोड ८७ लाखको कर्जा पोर्टफोलियो यस वित्तीय संस्थालाई हस्तान्तरण गर्नु मात्र नभएर थप आवश्यक ऋण-पुँजी निरन्तर रूपमा उपलब्ध गराई रहेको छ ।

५. **एसियाली विकास बैक :-** यस वित्तीय संस्था तथा आवद्ध संस्थाहरूको अवस्था अध्ययन विश्लेषण, पुनरसंरचना कार्यक्रम तर्जुमा, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा जेनेरेटर खरिद, कमजोर संस्थाहरूको सुदृढीकरणमा सहयोग एवम् परामर्शदाताको सेवा, पहाडी क्षेत्रमा लघुवित्त सेवा विस्तार आदि कार्यहरूमा एसियाली विकास बैङ्कले महत्वपूर्ण सहयोग गरेको थियो । भूकम्प प्रभावितका लागि सञ्चालन भएको DRRLREAC परियोजना नोभेम्बर २०१९ मा समाप्त भइसकेको र उक्त परियोजनाले भूकम्प प्रभावितका लागि परियोजना अवधिभरसम्म रु ८२ करोड १९ लाख कर्जा प्रवाह गरेको छ । यसका साथै एसियाली विकास बैङ्कको रु.६ अर्बको सहुलियत कर्जा अन्तर्गत इ.स. २०२० बाट ग्रामीण उद्यम विकास लगानी परियोजना (Rural Enterprise Financing Project) सञ्चालन भएको छ । उक्त परियोजनाका लागि एसियाली विकास बैङ्क र नेपाल सरकार बिच २०१९ डिसेम्बर १० मा सम्झौता भएको छ भने साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल सरकारबिच सहायक ऋण सम्झौता मिति २०७७/०१/०७ मा भएको छ । उक्त परियोजनाले व्यावसायिक कृषि उद्यमका लागि सामूहिक तथा व्यक्तिगत कृषि कर्जा प्रवाह गरी साना किसानहरूलाई उद्यमी बनाउने उद्देश्य लिएको छ ।
६. **जी.आइ.जेड :-** साना किसान संस्थागत विकास कार्यक्रमको आरम्भदेखि नै तत्कालिन जी.टी.जेड. हाल जिआइजेडको महत्वपूर्ण सहयोग रहेको थियो । यस वित्तीय संस्थाको स्थापना, साना किसान सहकारी संस्थाहरूको सुदृढीकरण र विकास, अनुसरण कार्यक्रम, सेवा विस्तार कार्यक्रम, वित्तीय संस्थाका कर्मचारीहरूलाई उच्च शिक्षा तथा साना किसान समेतलाई अन्तर्राष्ट्रिय तालिम भ्रमण आदि जस्ता कार्यक्रमहरूमा जी.आइ.जेड.को सहयोग रहेको थियो ।
७. **नेपाल कृषि सहकारी केन्द्रीय संघ :-** साना किसान सहकारी संस्थाहरूको क्षमता विकास र गैर वित्तीय सेवाहरू प्रदान गर्दै आएको नेपाल कृषि सहकारी केन्द्रीय संघसँग यस वित्तीय संस्थाले संस्थाहरूको सुदृढीकरण र विकासमा सहकार्य गर्दै आएको छ । यसका अलावा साना किसान सहकारी अनुसरण र तत्सम्बन्धी परामर्श सेवा दिने कार्यमा यस संघले प्राविधिक सेवा प्रदान गर्दै आएको छ ।
८. **कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष :-** साना किसान सहकारी संस्था विस्तारका लागि नेपाल सरकार कृषि तथा

पशुपंक्षी विकास मन्त्रालय मार्फत कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोष (IFAD) बाट मध्य पश्चिम र पश्चिमाञ्चलका रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्यूठान, गुल्मी र अर्घाखाँची गरी ७ जिल्लामा किसानका लागि उन्नत विउविजन कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रममा साविकका ८ र नयाँ स्थापना हुने ७५ संस्था सहित ८३ संस्थाबाट कुल ४५ हजार परिवारमा सेवा पुऱ्याउने लक्ष्य अनुरूप वित्तीय संस्थाले नेपाल सरकारबाट सहुलियत दरमा रु. ८० करोड कर्जा प्राप्त गरी ८३ सहकारी मार्फत कृषि कर्जा लगानी गरेको छ ।

९. **समृद्धि आयोजना :-** ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) बिच सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ७ वर्षका लागि कार्यान्वयनमा आएको आयोजना हो । यो आयोजना सन् २०१५ डिसेम्बरमा शुरु भई २०२४ को जुलाईको अन्त्य सम्म रहेको छ । यस आयोजनाले प्रदेश १ अन्तर्गतका ८ जिल्ला (मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपुर); मधेश प्रदेश अन्तर्गतका ७ जिल्ला (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र वारा) तथा बागमती प्रदेशको एक जिल्ला सिन्धुलीसहित जम्मा १६ जिल्लालाई समेटेको छ । गरिबी न्युनिकरण तथा देशमा दिगो शान्ति हासिल गर्नका लागि रोजगारीका अवसर सिर्जना गरी समतामूलक तथा समावेशी आर्थिक विकाश गर्ने यस आयोजनाको लक्ष्य रहेको छ । यस वित्तीय संस्था र समृद्धि आयोजना (IFAD/RERP) बिच मिति २०७७/०५/२४ गते सम्झौता भएको छ । यस परियोजना अन्तर्गत तोकिएका २२१ वटा सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गरी ती सहकारीहरू मार्फत ग्रामीण स्तरमा वित्तीय पहुँच बढाउने मुख्य लक्ष्य रहेको छ । उक्त परियोजनाबाट क्षमता विकास कार्यक्रम अन्तर्गत सहकारी संस्थाहरूलाई आवश्यक पर्ने विभिन्न शिर्षकका ९ वटा विधामा तालिम पुस्तिका तयार गरी संस्थाहरूलाई उपलब्ध गराईएको छ भने यस अवधि सम्म आयोजनाबाट क्षमता विकास गरिएका ९१ वटा सहकारी संस्थाहरू यस वित्तीय संस्थामा आवद्ध गर्न सफल भएको छ ।
१०. **NREP-Clean Cooking Solution Project:** साना किसान विकास लघुवित्त वित्तीय संस्था र Alternate Energy Promotion Center (AEPIC)/Central Renewable Energy Fund CREF बीच लुम्बिनी प्रदेशमा Clean Cooking Solution कार्यक्रम सञ्चालनका लागि FEB-11,2022 मा सम्झौता भएको थियो । परियोजनाको अवधि अप्रिल १०,२०२४ सम्म रहेको छ । उक्त परियोजनाले साना किसान कृषि सहकारी संस्थाका सदस्यहरूलाई e-cooking प्रवर्धन गर्ने उद्देश्य लिएको छ । यस परियोजनाले लुम्बिनी प्रदेशका १०,५०० घरधुरीमा विद्युतिय चुल्हो प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । परियोजना सञ्चालनका लागि AEPIC संग कुल रु.९८,५९,३७५/- रुपैया बराबरको

सम्भौता भएको छ । हाल सम्म परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू (बाँके, बर्दिया, दाङ, प्युठान, रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी) मा जम्मा ६,२०० वटा विद्युतीय चुलोको प्रबर्द्धन, क्षेत्रिय तथा जिल्ला स्तरिय अभिमुखीकरण, जनचेतना अभिवृद्धी सम्बन्धी कार्यक्रम लगायतका प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न भएका छन् ।

११. **सीप परियोजना** :- बेलायती सहयोगी संस्था UKaid को अनुदान सहयोगमा WSP USA Solutions Inc. (WSP) द्वारा सञ्चालित Skill for Employment (SEP) कार्यक्रममा यस वित्तीय संस्थाले Challenge Fund Modality मा आधारित भई Capacity Development and Financing to Migrants Workers (सीप) परियोजना लुम्बिनी प्रदेश र मधेस प्रदेशका १६ जिल्लामा रहेका २१३ साना किसान कृषि सहकारी संस्थाहरू सँग साभेदारी गरी आ.व. २०७७/७८ देखी सञ्चालनमा रहेकोमा परियोजनाको पाइलट चरण र हाल स्केलअपको चरणमा रहेको छ । यस परियोजना मार्फत वित्तीय संस्थाले लुम्बिनी र मधेस प्रदेशमा रहेका विपन्न तथा साना किसानहरूलाई बैदेशिक रोजगारमा जान आवश्यक पुँजी तथा तालिमहरू उपलब्ध गराउँदै आएको छ । परियोजनाको अर्वाधि २०८० पुष १५ गते सम्म रहेको छ ।
१२. **IFC (International Finance Corporation)** : अन्तर्राष्ट्रिय वित्त निगम (IFC), अमेरिकाले यस वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गरेकोछ । यस वित्तीय संस्थाको क्षमता तथा विकासको लागि Internantional Finance Corporation -IFC) ले मुख्यतः ३ वटा बिषयहरू :
 - (१) Strengthening the Operating Model for Wholesale Lending
 - (२) Exploring Opportunities for Co-Lending Business र
 - (३) Accelerating Growth -
 - (a) Digital banking and data analytics,
 - (b) Scorecard,
 - (c) Retail microfinance जस्ता पक्षमा Advisory Service प्रदान गर्ने सम्बन्धमा सहायता प्रदान गर्नको लागि सहकार्य भएको छ ।
१३. **अप्राका Asia and Pacific Rural Agricultural Credit Association (APRACA)** :- यस वित्तीय संस्थाले APRACA को सदस्यता प्राप्त गरेकोछ । अप्राकाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरूमा वित्तीय संस्थाको समेत प्रतिनिधित्व रहँदै आएको छ । यसबाट अन्तर्राष्ट्रिय रूपमा यस वित्तीय संस्थाको पहिचान अझ सुदृढ भएको छ ।
१४. **सिक्ट्याब (Centre for International Cooperation and Training in Agricultural Banking (CICTAB), India** :- नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक लगायतका नेपालका बैंक तथा वित्तीय संस्थाहरू सदस्य रहेको CICTAB, India को यो वित्तीय संस्था पनि एक सक्रिय सदस्यको रूपमा रहेको छ । लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका कर्मचारीहरूलाई

समय सापेक्ष तालिम तथा गोष्ठीहरूमा सहभागी गराउँदै आएको सिक्ट्याबको पहलमा समय समयमा यस संस्थाका कर्मचारीहरूले बैकुण्ठ मेहता राष्ट्रिय सहकारी प्रबन्ध संस्थान अन्तर्गत पोष्ट ग्राज्युएट डिप्लोमा इन कोअपरेटिभ बिजनेस म्यानेजमेण्ट कोर्समा अध्ययन गर्दै आएका छन् ।

१५. **कम्प्युटर सफ्टवेयर** :- यस वित्तीय संस्थाले युरानस सफ्टवेयर प्रयोग गर्दै आएको छ ।
१६. **सेन्टर फर माईक्रोफाईनान्स** :- यस वित्तीय संस्थाका साभेदार लघुवित्त तथा सहकारी संस्थाहरूलाई समेत तालिम, क्षमता विकास तथा प्राविधिक सहयोग पुर्‍याउने गरी स्थापित सेन्टर फर माईक्रोफाईनान्सको संस्थापक शेयरधनीको रूपमा यो वित्तीय संस्थाले लगानी गरेको छ ।
१७. **नेशनल बैकिङ इन्स्टिच्युट लिमिटेड** :- यस वित्तीय संस्थाका साभेदार लघुवित्त तथा सहकारी संस्थाहरूलाई राष्ट्रीय तथा अन्तरराष्ट्रीय स्तरका तालिमहरू गर्ने गरि स्थापित नेशनल बैकिङ इन्स्टिच्युट लिमिटेडको संस्थापक शेयरधनीको रूपमा यो वित्तीय संस्थाले लगानी गरेको छ ।
१८. **रजिष्ट्रार टु शेयर** :- यस वित्तीय संस्थाको शेयर रजिष्ट्रारको रूपमा कार्य गर्ने गरी श्री सनराइज क्यापिटल लिमिटेडसँग सम्भौता भई सोही अनुसार कार्य हुँदै आएको छ ।
१९. **नेपाल स्टक एक्सचेञ्ज** :- यो वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनी हो । शेयर लिष्टिङ तथा कारोबार सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जसँग सम्भौता भए अनुरूप कार्य भईरहेको छ ।

(ड) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने (Merger) सम्बन्धमा मर्जर (Merger) मा संलग्न संस्थाहरूबिच मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्र (Memorandum of Understanding) को दफा ११ मा भएको व्यवस्था बमोजिम मर्जर (Merger) पछि बन्ने यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट श्री खेम बहादुर पाठक (अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड), डा. बाबुकाजी थापा (सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री समता पन्त (भट्ट) (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री जयेन्द्र विक्रम शाह (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), र सर्वसाधारण समूहबाट श्री भिम प्रसाद तिमल्सिना (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री उमेश लम्साल (सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड) रहेको छ ।



(च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू

यस वित्तीय संस्थाको कारोबारमा असर पार्ने मुख्य जोखिमका रूपमा देहायका कुराहरूलाई लिइएको छ :-

- साभेदार केही साना किसान सहकारी संस्था लि. हरूमा बलियो रूपमा मुशासनको अवस्था कायम राख्न नसकेमा वा सञ्चालक एवम् कर्मचारीहरूमा पूर्ण रूपमा पेसागत दक्षता एवम् अनुभवको अभाव रहेमा उत्पन्न हुन सक्ने जोखिमहरू,
- पुँजीबजारमा आउन सक्ने उतारचढावबाट यस वित्तीय संस्थालाई प्राप्त हुने कर्जा र सोको ब्याजदरमा वृद्धि हुन सक्ने जोखिमहरू,
- लघुवित्त बजारको समस्याका रूपमा रहेको वित्तीय स्रोतको अपर्याप्तता, विनाधितो कर्जा प्रवाह, कर्जा अनुगमनमा कमी आदि कारणले देखापर्ने जोखिमहरू,
- वर्तमान अवस्थामा लघुकर्जाका सम्बन्धमा हुने अनावश्यक र नकारात्मक प्रचारका कारण कर्जा लगानी तथा असुलीमा उत्पन्न हुने जोखिमहरू,
- देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू,
- नियमन निकायहरूबाट समय-समयमा नीति-नियममा भएको बदलावका कारणबाट हुन सक्ने सम्भावित जोखिमहरू,
- वर्तमान परिवेशमा तरलतामा संकुचन आई कर्जा सुचारु गर्न हुने सक्ने जोखिम,
- लघुवित्त क्षेत्रमा दक्ष जनशक्ति आकर्षण र रिटेन्सनसम्बन्धी जोखिम ।
- मर्जरबाट प्राप्त हुन सक्ने अवसर र जोखिमहरू

(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कौफियत उल्लेख भएको भए सोउपर सञ्चालक समितिको प्रतिक्रिया

लेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका कौफियतहरू प्रत्येक वर्षमा सुधार गरिँदै आएको छ । यस लघुवित्त वित्तीय संस्थाको नियमित कारोबारमा देखिएको सामान्य कौफियतहरू बोहक लेखापरीक्षण प्रतिवेदनमा कुनै खास उल्लेखनीय टिप्पणी रहेको छैन । लेखापरीक्षकले औल्याएका अधिकांश कौफियतहरू सुधार गरिसकिएको र बाँकी कौफियतहरू सुधार हुने क्रममा रहेका छन् ।

(ज) लाभान्श बाँडफाँड गर्न सिफारिस गरिएको रकम :

सञ्चालक समितिबाट साधारणसभा समक्ष आ.व.२०७९/८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४/४४ को १४.२५% प्रतिशतले हुने रु. ४७,४७,५५,५९४/१३३ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५% प्रतिशतले हुने नगद लाभान्श रु २,४९,८७,१३६/५३३ गरी कुल जम्मा चुक्ता पुँजीको १५% ले हुने रकम रु. ४९,९७,४२,७३०/६६६

वितरणका लागि प्रस्ताव गरिएको छ ।

(क) शेयर जफत भएको भए जफत भएको शेयरसङ्ख्या, त्यस्तो शेयरको अहिकत मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण :

कुनै पनि शेयर जफत भएको छैन ।

(ख) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन:

यस कम्पनीको कुनै पनि सहायक कम्पनी छैन । साथै, कम्पनीको कारोबारको प्रगति संलग्न लेखापरीक्षण प्रतिवेदन तथा यसै प्रतिवेदनको तत्सम्बन्धी खण्डहरूमा प्रकाश पारिएको छ ।

(ग) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन:

यस कम्पनीको कुनै पनि सहायक कम्पनी छैन । साथै, यस प्रतिवेदनमा उल्लेख गरेबाहेक यस कम्पनीमा कुनै महत्वपूर्ण परिवर्तन भएको छैन ।

(घ) विगत आर्थिक वर्षमा कम्पनीका आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :

यस प्रकारको कुनै पनि जानकारी आधारभूत शेयरधनीहरूबाट प्राप्त भएको छैन ।

(ड) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :

यस कम्पनीका सञ्चालक शेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू संस्थागत रूपमा प्रतिनिधि भई आएको हुँदा निजहरूले व्यक्तिगत रूपमा यस वित्तीय संस्थाको शेयर खरिद गर्न आवश्यक छैन । यस वित्तीय संस्थाको समग्र शेयर संरचना तल प्रस्तुत गरिएको छ:

१ पुँजी संरचना

वि.सं. २०५८ मा लघुवित्त संस्था स्थापना गर्दा नेपाल सरकार, कृषि विकास बैङ्क, नेपाल बैङ्क लि., नबिल बैङ्क लि. र २१ वटा साना किसान सहकारी संस्थाहरू संस्थापकको रूपमा रहेका थिए । यो लघुवित्त संस्था साना किसान सहकारी संस्थाहरूलाई

लक्षित गरी स्थापना गरिएको हुँदा कुल शेयर पुँजीको अधिक हिस्सा साना किसान सहकारी संस्थाहरूको नभएसम्म नेपाल सरकार तथा कृषि विकास बैङ्क लि.ले आ-आफ्नो स्वामित्वमा रहेको शेयर क्रमशः साना किसान सहकारी संस्थाहरूलाई बिक्री गर्ने नीति अनुरूप नेपाल सरकारको पुरै र कृषि विकास बैङ्क लि.को केही हिस्सा साना किसान सहकारी संस्था लि.हरूका

नाममा बिक्री गरियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर मिति २०८०/०३/२४ गते बाट कारोवार सञ्चालन भएपश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी रु. ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ पुगेको छ । यस वित्तीय संस्थाको शेयर संरचना देहाय अनुसारको रहेको छ ।

तालिका - ७ वित्तीय संस्थाको शेयर संरचना
(मिति २०८०/०३/३१)

समूह	चुक्ता पुँजी (रु.मा)	प्रतिशत	सञ्चालक समितिमा प्रतिनिधित्व सङ्ख्या
समूह (क) प्रवर्धक समूह (स्वदेशी स्वामित्व)	२,२५१,४०६,९५८.६८	६७.५८	४
“क” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरू	१,३५४,३२१,६५३.५२	४०.६५	३
अन्य इजाजतपत्रप्राप्त संस्थाहरू	३,२२८,३०९.००	०.१०	
अन्य संस्थाहरू	८७६,१४९,२००.६०	२६.३०	१
अन्य	१७,७०७,७९५.५६	०.५३	
प्रवर्धक समूह (वैदेशिक स्वामित्व)	७८,४८७,८१०.३८	२.३६	
समूह (ख) सर्वसाधारण शेयरधनी	१,००१,७२३,४३५.३८	३०.०६	२
व्यावसायिक सञ्चालक			
जम्मा	३,३३१,६१८,२०४.४४	१००.००	६

नोट: २०७९/८० को १४.२५% बोनस शेयर प्रस्ताव पारित भएपछि वित्तीय संस्थाको कुल चुक्ता शेयर रकम रु. ३,८०६,३७३,७९८/५७ पुग्ने छ ।

२ सञ्चालकहरूको नाममा देखिने शेयरको स्वामित्व (२०८० पौष ३ गतेसम्म)

संस्थापक समूहका शेयरधनीमध्ये व्यक्तिगत शेयर धारण गर्ने सञ्चालक प्रतिनिधि र सर्वसाधारण शेयरधनी सञ्चालकहरूको नाममा देखिने शेयर स्वामित्व देहाय अनुसार रहेको छ :

तालिका - ८ सञ्चालकहरूको नाममा देखिने शेयरको स्वामित्व

क्रसं	नाम	पद	शेयरधनी नं.	शेयर संख्या	समूह
२	श्री उमेश लम्साल	सदस्य	१३०११८००००००४००६	१४००२	सर्वसाधारण
३	श्री भिम प्रसाद तिमल्सिना	सदस्य	१३०१३५०००००११०८५	९५१	सर्वसाधारण

(ढ) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा नजिकको नातेदारको व्यक्तिगत स्वार्थका बारेमा उपलब्ध जाराइएको जानकारीको ब्यहोरा :

यस प्रकारको कुनै सम्भौता भएको जानकारी प्राप्त भएको छैन ।

(ण) कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम :

कम्पनीले आफ्नो शेयर आफैँले खरिद गरेको छैन ।

(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण :

यस लघुवित्त वित्तीय संस्थाले प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली स्थापित गरेको छ । वित्तीय संस्थाको संरचना, सुशासन र आन्तरिक निगन्त्रण प्रणालीका बारेमा देहाय अनुसार प्रस्तुत गरिएको छ :

१. सुशासन तथा सङ्गठनात्मक संरचना :

यस वित्तीय संस्थाले संस्थागत सुशासन सम्बन्धी नेपाल राष्ट्र बैङ्क लगायत सम्बन्धित नियमनकारी निकायहरूबाट प्राप्त मार्ग निर्देशनहरू उच्च प्राथमिकताका साथ पालना गर्दै आएको छ । वित्तीय संस्थाको सुशासन अभिवृद्धि एवम् संस्थाले गर्ने



कार्यहरू पारदर्शी एवम् नियमसङ्गत गर्नका लागि सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति, जोखिम व्यवस्थापन समिति र आन्तरिक लेखा परीक्षण एकाइ क्रियाशील रहेको छ। वित्तीय संस्थाको कारोबारलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशनहरू तर्जुमा गरी लागू गरिएको छ। वित्तीय संस्थाको संस्थागत सुशासन कायम गर्न देहायबमोजिमका सभा, समिति, उपसमिति, बैठक र पदाधिकारीको महत्वपूर्ण योगदान रहेको छ।

(अ) वार्षिक साधारण सभा

वित्तीय संस्थाको सर्वोच्च अङ्ग साधारण सभा हो। यस वित्तीय संस्थाले स्थापना देखि हालसम्म नियमित रूपमा वार्षिक साधारण सभा गर्दै आएको छ। साधारण सभामा सबै शेयर सदस्यहरूको प्रतिनिधित्व हुन सक्ने गरी समयमा सूचना प्रवाह गर्ने, वित्तीय संस्थाका वार्षिक गतिविधि र योजनाका सम्बन्धमा छलफल गर्ने एवम् महत्वपूर्ण निर्णयहरू गर्ने कुरामा वार्षिक साधारण सभा ज्यादै प्रभावकारी रहिआएको छ।

(आ) सञ्चालक समिति

शेयर सदस्यहरूबाट मनोनीत र निर्वाचित प्रतिनिधिहरूबाट यस वित्तीय संस्थाको सञ्चालक समिति गठन हुने व्यवस्था रहेको छ। सञ्चालक समितिको बैठक नियमित रूपमा बसी संस्थाको कार्य प्रगतिको समीक्षा गर्ने, प्रचलित कानूनहरू, संस्थाको प्रबन्धपत्र र नियमावली, नेपाल राष्ट्र बैङ्कका निर्देशनहरू, समसामयिक आर्थिक/सामाजिक अवस्था, बजार र प्रतिस्पर्धीहरू समेतलाई ध्यानमा राखी आवश्यक नीतिगत व्यवस्थाहरू गर्ने कार्यमा सञ्चालक समिति प्रतिबद्ध रहेको छ।

वित्तीय संस्थाको नियमावली अनुसार यस वित्तीय संस्थामा कम्तिमा १ (एक) जना महिला सहित ७ (सात) जनाको

सञ्चालक समिति हुनेछ। समूह - 'क' संस्थापक शेयरधनी समूहबाट संस्थापकका तर्फबाट ४ (चार) जनाले प्रतिनिधित्व गर्नेछन्। समूह-'ख' : सर्वसाधारण शेयरधनी समूहबाट सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित दुई जनाले प्रतिनिधित्व गर्नेछन् र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ३ बमोजिम सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालक एक जनाले प्रतिनिधित्व गर्नेछ। सञ्चालकहरूको कार्यकाल ४ (चार) वर्ष हुनेछ र निज पुनः नियुक्ति तथा मनोनित हुन सक्नेछ। तर, स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्नेछ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको पत्र संख्या : बै.वि.नि.वि./मर्जर/६६/०७९/८० को मिति २०८०/०२/२४ को अन्तिम स्वीकृति पत्र अनुसार साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर "साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड" को नाममा मिति २०८०/०३/२४ बाट एककृत कारोवार सुरु गरेको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने (Merger) सम्बन्धमा मिति २०७९/११/१८ को सञ्चालक समितिबाट स्वीकृत अन्तिम सम्झौता-पत्रको बुँदा ११(ग) को (१) अनुसार हाल यस वित्तीय संस्थामा साना किसान सहकारी संस्थाहरूको तर्फबाट श्री खेम बहादुर पाठक सञ्चालक समितिमा अध्यक्षकोरूपमा रहनुभएको छ। कृषि विकास बैङ्कको तर्फबाट डा. बाबुकाजी थापा, हिमालयन बैंकको तर्फबाट श्री जयेन्द्र विक्रम शाह, नेपाल बैंकको तर्फबाट श्री समता पन्त (भट्ट) र सर्वसाधारण शेयरधनीकातर्फबाट श्री भिम प्रसाद तिमल्सिना र श्री उमेश लम्साल सदस्यकारूपमा सञ्चालक समितिमा ६ जना पदाधिकारी रहने गरी अन्तरीम सञ्चालक समिति रहेको छ।

तालिका - ९ वर्तमान सञ्चालक समितिका पदाधिकारीहरू
(मिति २०८०/९/४)

क्रसं	नाम	पद	प्रतिनिधित्व गरेको संस्था
१	श्री खेमबहादुर पाठक	अध्यक्ष	साना किसान कृषि सहकारी संस्था लि. चैनपुर, धादिङ
२	डा. बाबुकाजी थापा	सदस्य	कृषि विकास बैङ्क लि., रामशाह पथ, काठमाडौं
३	श्री जयेन्द्र विक्रम शाह	सदस्य	हिमालयन बैंक लि., कमलादी, काठमाडौं
४	श्री समता पन्त (भट्ट)	सदस्य	नेपाल बैंक लि., धर्मपथ, काठमाडौं
५	श्री उमेश लम्साल	सदस्य	सर्वसाधारण शेयरधनी
६	श्री भिम प्रसाद तिमल्सिना	सदस्य	सर्वसाधारण शेयरधनी

(इ) सञ्चालक समिति संयोजक रहने गरी गठित समितिहरू :

नेपाल राष्ट्र बैंकद्वारा 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकिकृत निर्देशन नं. ६ मा भएको व्यवस्था बमोजिम सञ्चालकको संयोजकत्वमा गठन हुने उप समितिहरूमा जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण समिति, कर्मचारी सेवा सुविधा समिति र लेखापरीक्षण समितिको पुनर्गठन गर्न आवश्यक भएकोले मिति २०८०/४/३ गते बसेको सञ्चालक समितिको ५ औं बैठकबाट यस वित्तीय संस्थाका विभिन्न समितिहरूमा देहाय अनुसारका पदाधिकारी रहने गरी पुनर्गठन गरिएको छ ।

१. लेखापरीक्षण समिति :

लेखापरीक्षण समितिले वित्तीय संस्थाको आर्थिक अवस्थाको समीक्षा, आन्तरिक नियन्त्रण, लेखापरीक्षण सम्बन्धी कार्यक्रम र लेखापरीक्षणको परिणाम सम्बन्धमा विस्तृत छलफल गरी व्यवस्थापनलाई आवश्यक निर्देशन दिने गर्दछ । वित्तीय संस्थाको लेखा तथा वित्तीय पक्षहरूको अध्ययन गर्ने, आन्तरिक लेखापरीक्षणको व्यवस्था मिलाउने, आन्तरिक लेखापरीक्षणका कैफियतहरू सुधार गर्न लगाउने र सोको अनुगमन गर्ने, अन्तिम लेखापरीक्षणको व्यवस्था गर्ने, सञ्चालक समितिलाई आवश्यक निर्देशन र सुझावहरू दिने कार्य गर्दछ ।

लेखापरीक्षण समितिका पदाधिकारीहरू :

१. श्री जयेन्द्र विक्रम शाह, सञ्चालक संयोजक
२. श्री उमेश लम्साल, सञ्चालक सदस्य
३. श्री अन्नपूर्ण श्रेष्ठ, मुख्य प्रबन्धक सदस्य सचिव

२. कर्मचारी सेवा-सुविधा समिति :

कर्मचारी सेवा-सुविधा समितिले प्रचलित कानून तथा नीति निर्देशनमा उल्लिखित व्यवस्थाहरूको पालना हुने गरी प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूको पारिश्रमिक/सुविधाहरू वृद्धि गर्नु पर्ने देखिएमा सोको आधारहरू सहित सञ्चालक समितिमा सिफारिस गर्ने जस्ता कार्यहरू गरी सञ्चालक समितिलाई आवश्यक सहयोग र सुझाव प्रदान गर्दै आएको छ ।

कर्मचारी सेवा-सुविधा समितिका पदाधिकारीहरू :

१. डा. बाबुकाजी थापा, सञ्चालक संयोजक
२. डा.शिवराम प्रसाद कोइराला, प्रमुख कार्यकारी अधिकृत सदस्य
३. श्री मन्दिपा दाहाल, का.मु. मुख्य प्रबन्धक सदस्य सचिव

३. जोखिम व्यवस्थापन समिति :

जोखिम व्यवस्थापन समितिले संस्थाको व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता, जोखिम व्यवस्थापनको लागि भएका रणनीति, नीतिगत व्यवस्था, सम्भाव्य जोखिमहरू विश्लेषण गरी पोर्टफोलियो

अध्ययन एवम् वर्तमान र सम्भाव्य जोखिमहरू अनुगमन विश्लेषण तथा नियन्त्रण गर्ने कार्य के-कसरी भइरहेको छ सो सम्बन्धमा छलफल गरी सञ्चालक समितिमा आवश्यक सुझाव पेश गर्ने कार्य गरिदै आएको छ ।

जोखिम व्यवस्थापन समिति पदाधिकारीहरू :

१. श्री भिम प्रसाद तिमल्सिना, सञ्चालक संयोजक
२. श्री जयेन्द्र विक्रम शाह, सञ्चालक पदेन सदस्य
३. श्री ईशा के.सी., मुख्य प्रबन्धक सदस्य
४. श्री रुप बहादुर खड्का, मुख्य प्रबन्धक सदस्य सचिव

४. सम्पत्ति शुद्धीकरण अनुगमन समिति :

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धमा वित्तीय संस्थाको कार्यप्रकृति बमोजिम साभेदार संस्थाको कारोबारको अनुगमन गर्ने प्रक्रिया र जोखिम व्यवस्थापन सम्बन्धी प्रक्रिया जस्ता विषयमा केन्द्रित भई कार्यविधि तयार गरी साभेदार संस्थाहरूमा अनुगमन गर्ने कार्य गर्दै आएको छ ।

सम्पत्ति शुद्धीकरण अनुगमन समितिका पदाधिकारीहरू :

१. श्री समता पन्त (भट्ट) संयोजक
२. डा. शिवराम प्रसाद कोइराला, प्रमुख कार्यकारी अधिकृत सदस्य
३. श्री शिवहरि अर्याल, मुख्य प्रबन्धक सदस्य
४. श्री रुप बहादुर खड्का, मुख्य प्रबन्धक सदस्य सचिव

२. आन्तरिक नियन्त्रण प्रणाली :

(अ) नीति नियम :

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३ तथा प्रचलित कानूनहरू र नेपाल राष्ट्र बैङ्कले विभिन्न समयमा जारी गर्ने निर्देशन एवम् परिपत्रहरूको अधिनमा रही वित्तीय संस्थाले आफ्ना व्यावसायिक कारोबारहरू सञ्चालन गर्दछ । साधारण सभाको निर्देशन एवम् सञ्चालक समितिका निर्णयहरूबाट संस्थाका क्रियाकलापहरू निर्देशित हुने गर्दछन् । वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, विनियमावली कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली २०८०, कर्जा अपलेखन विनियमावली २०८० जस्ता नीति तथा कार्यविधि, कर्जा नीति, २०८० निर्देशन आदिका अधिनमा रही वित्तीय संस्थाका कार्यहरू सञ्चालन हुने गर्दछन् ।

(आ) सुशासनका लागि अन्य प्रबन्धन

१. आन्तरिक लेखापरीक्षण तथा निरीक्षण शाखा :

लघुवित्त वित्तीय संस्थामा लेखापरीक्षण समितिको निर्देशनमा रहने गरी आन्तरिक लेखापरीक्षण तथा निरीक्षण शाखा रहेको छ । यस शाखाले मातहतका सबै कार्यालयहरूको नियमित रूपमा आन्तरिक लेखापरीक्षण गर्दछ भने कर्जा कारोबार



गर्ने ग्राहक संस्थाहरूको स्याम्पलड गरी निरीक्षण र अनुगमन कार्यलाई सञ्चालन गर्दछ ।

२. अन्तिम लेखापरीक्षण :

वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षको चार्टर्ड एकाउन्टेन्ट्सबाट स्वतन्त्र रूपमा अन्तिम लेखापरीक्षण गराउने गर्दछ । आ.व.२०७९/८० को लेखापरीक्षण श्री सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सबाट सम्पन्न भएको छ ।

३. कर्मचारी बैठक :

प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा कर्मचारीहरूको बैठक बसी सहभागितामूलक विधिबाट छलफल गरी निर्णय गर्ने पद्धति रहेको छ । बैठकमा वित्तीय संस्थाको उद्देश्य हासिल गर्न सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा अभि प्रभावकारी र सहज रूपमा काम-कारवाहीहरू सञ्चालन गर्न अपनाइने रणनीतिहरू तर्जुमा गरिन्छ ।

४. प्रमुख कार्यकारी अधिकृत :

वित्तीय संस्थाको दैनिक कार्य सञ्चालन, योजना तर्जुमा, प्रोत्त व्यवस्थापन, आन्तरिक नियन्त्रण, समन्वय र सम्बन्ध विकास जस्ता यावत कार्यहरू प्रमुख कार्यकारी अधिकृतबाट हुने व्यवस्था गरिएको छ । प्रमुख कार्यकारी अधिकृत अन्तर्गत विभिन्न विभाग र शाखा कार्यालयहरूले व्यावसायिक गतिविधि सञ्चालन गर्दछन् । प्रमुख कार्यकारी अधिकृतको व्यवस्थापकीय क्षेत्रमा लामो अनुभव, व्यावसायिक दक्षता, अन्तरवैयक्तिक क्षमता, दूरदृष्टि र कुशल व्यवस्थापनले वित्तीय संस्थाको प्रगतिमा महत्वपूर्ण भूमिका खेलेको छ ।

५. कर्मचारी कार्य विवरण (Job Description) :

कर्मचारीहरूमा स्पष्ट कार्यविभाजन, कार्यसम्पादन मूल्याङ्कन पद्धति, अधिकार र जिम्मेवारी प्रदान, उचित सेवा-सुविधा आदि कारणले गर्दा उच्च मनोबलका साथ काम गर्ने वातावरण कायम रहेको छ ।

६. वार्षिक/अर्धवार्षिक समीक्षा/गोष्ठी :

वित्तीय संस्थाले नियमित रूपमा केन्द्रीय र शाखाका कार्यालयसहितको वार्षिक र अर्धवार्षिक प्रगति समीक्षा र कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठीको आयोजना गर्दै आएको छ । त्यसै गरी आबद्ध सहकारी संस्थाहरूसँग समेत नियमित रूपमा प्रगति समीक्षा तथा रणनीति तर्जुमा गोष्ठी आयोजना हुँदै आएको छ ।

(थ) विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण

कर्मचारी खर्च	- रु. २७०,९९९,४७०.४८
कार्यालय सञ्चालन खर्च	- रु. ७१,७३८,८४४.१२
जम्मा	- रु. ३४२,७३०,३१४.६०

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

यस कम्पनीमा गैरकार्यकारी सञ्चालक श्री जयेन्द्र विक्रम शाहको संयोजकत्वमा तल तालिकामा उल्लेख गरेअनुसारको तीन सदस्यीय लेखापरीक्षण समिति रहेको छ । यस समितिले कम्पनी ऐन, २०६३ को दफा १७५ मा तोकिए बमोजिमका कार्यहरू गर्ने, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनमा लेखापरीक्षण समितिले गर्नुपर्ने भनी उल्लेख गरेका कार्यहरू गर्ने, लेखापरीक्षकले दिएको प्रतिवेदनउपर दफावार अध्ययन गरी सञ्चालक समितिलाई प्रतिवेदनसहित सुझाव र व्यवस्थापनलाई निर्देशन दिने एवम् आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरणका लागि अनुगमन, निरीक्षण र सुझाव प्रदान गर्ने जस्ता कार्यहरू गर्ने गर्दछ । यस समितिले सम्पत्तिको कर्जाको गुणस्तर अभिवृद्धि गर्ने, पुराना हिसाबहरू फरफारक गर्ने आदिलगायतका महत्वपूर्ण सुझावहरूसहितको प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको र सञ्चालक समितिले सोको प्रभावकारी कार्यान्वयनका लागि व्यवस्थापनलाई निर्देशन दिएको छ ।

तालिका - १० लेखापरीक्षण समितिका पदाधिकारीहरूको नामावली तथा सुविधा

नाम	पद	सुविधा
श्री जयेन्द्र विक्रम शाह	संयोजक	प्रति बैठक भत्ता रु. ७,५००/-
श्री उमेश लम्साल	सदस्य	
श्री अन्नपूर्ण श्रेष्ठ	सदस्य सचिव	प्रति बैठक भत्ता रु. २,०००/-

(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा सङ्गठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा

सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा सङ्गठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी छैन ।

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम

(अ) सञ्चालकहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

- सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रति बैठक प्रति सदस्य रु.७,५००/- मात्र भत्ता दिइनेछ ।
- सञ्चार सुविधा : सञ्चालक समितिको अध्यक्षलाई प्रति

महिना रु.३,०००/- र अन्य सञ्चालकलाई प्रति महिना प्रति व्यक्ति रु.२,०००/- मात्र सञ्चार सुविधा दिइनेछ ।

- पत्रपत्रिका वापत : सञ्चालक समितिको अध्यक्षलाई प्रति महिना रु.१,०००/- र अन्य सञ्चालकलाई प्रति महिना प्रति व्यक्ति रु.५००/- मात्र पत्रपत्रिका वापत दिइनेछ ।
- काठमाडौं उपत्यका बाहिरबाट सञ्चालक समितिको बैठकमा भाग लिन आउँदा वा वित्तीय संस्थाको कामको सिलसिलामा काठमाडौं आउँदा वा काठमाडौं उपत्यका बाहेक अन्यत्र वित्तीय संस्थाको काजमा खटिइ जाँदा दैनिक भत्ता रु.२,५००/- दरले उपलब्ध गराइने छ ।
- काठमाडौं उपत्यका बाहिरका सञ्चालकलाई काठमाडौं उपत्यका बाहिरबाट सञ्चालक समितिको बैठकमा भाग लिन आउँदा एकमुस्त रु.२,५००/- र काठमाडौं उपत्यका भित्रका सञ्चालकलाई सञ्चालक समितिको बैठकमा भाग लिन आउँदा एकमुस्त रु.२,०००/- स्थानीय परिवहन तथा भैपरी खर्च दिइनेछ ।
- वित्तीय संस्थाको सञ्चालक समितिको निर्णयानुसार मनोनयन भई विदेश भ्रमण गर्दा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले पाए सरहको दैनिक तथा भ्रमण भत्ता तथा अन्य खर्च, सुविधा उपलब्ध गराइनेछ ।
- कम्पनीको कामको सिलसिलामा हवाईजहाजबाट यात्रा गरेमा हवाईजहाजमा लागे बमोजिमको टिकट खर्च र हवाईजहाजको सुविधा उपभोग नगरी बसबाट यात्रा गरेमा बसभाडाको दोब्बरका दरले भ्रमण भत्ता उपलब्ध हुने । काठमाडौं उपत्यका बाहिर जुनसुकै ठाउँबाट बसबाट यात्रा गरी सञ्चालक समितिको बैठकमा भाग लिन आउने सञ्चालकलाई बसभाडाको दोब्बरका दरले भ्रमण भत्ता उपलब्ध हुने ।

(आ) प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालालाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम

- यस आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता तथा अन्य सुविधा वापत रु.३,३९७,९००/- भुक्तानी गरिएको छ । साथै, प्रचलित ऐन तथा नियमानुसार कर्मचारी बोनस तथा कल्याणकारी कोष प्रदान गरिएको छ ।

(प) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम

साविक साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सो रकम लगानीकर्ता संरक्षण कोषको नाममा जम्मा गरिसकेको छ । साविक आरएमडीसी लघुवित्त वित्तीय संस्थाको आ.व. २०७८/७९ सम्मको वितरण गर्न बाँकी नगद लाभांश रु. २,१०,३९,०८६/८० रहेको छ ।

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेका कुराको विवरण

यस प्रकारको सम्पत्ति खरिद वा बिक्री नभएको ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण

यो वित्तीय संस्थाको मुख्य कारोबार नै विभिन्न बैङ्क, वित्तीय संस्था तथा वित्त प्रदायक निकायहरूसँग कर्जा प्राप्त गरी यसमा आवद्ध सहकारी संस्थाहरू मार्फत ती संस्थाका विपन्न तथा साना किसान सदस्यहरूसम्म लघुवित्त कर्जा प्रदान गर्ने प्रयोजनका लागि थोक कर्जा प्रदान गर्नु हो । नेपाल राष्ट्र बैङ्कको निर्देशनको अधिनमा रही यस वित्तीय संस्थाले यसका संस्थापक शेयरधनी रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग समेत कर्जा प्राप्त गर्ने र बुझाउने लगायतका नियमित व्यापारिक कारोबार बाहेक अन्य कुनै कारोबार गरेको छैन ।

(अ) यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा :

आवश्यक सम्पूर्ण महत्वपूर्ण कुराहरू सञ्चालक समितिको प्रतिवेदनमा खुलाइएको छ ।

(म) अन्य आवश्यक कुराहरू

(अ) Merger सम्बन्धी हालसम्मका गतिविधिहरू

कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५८/०३/२२, दर्ता नं .१०५६३५ मा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५८/११/२७ मा वित्तीय कारोबार गर्ने स्वीकृति प्राप्त गरेको बबरमहल, का.म.न.पा. ११, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५५/०७/१३, दर्ता नं. ६९२/०५५/०५६ मा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५६/०८/२० मा वित्तीय कारोबार गर्ने स्वीकृति प्राप्त गरेको मध्य बानेश्वर, का.म.न.पा. १० मा केन्द्रीय कार्यालय रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट दर्ता नामाकरण पाएका दुवै वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने/गाभिने (मर्जर हुने) सन्दर्भमा मिति २०७९/१२/१० मा अलग अलग सम्पन्न दुवै वित्तीय संस्थाका वार्षिक साधारण सभाहरूबाट पारित विशेष प्रस्ताव, नेपाल राष्ट्र बैंकबाट मिति २०८०/०२/२४ मा अन्तिम स्वीकृति, नेपाल धितोपत्र बोर्डबाट मिति २०८०/०३/०४ मा अन्तिम स्वीकृति तथा नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने/गाभिने अन्तिम दिनसम्म कायम रहने दुवै संस्थाको सम्पूर्ण चलअचल सम्पत्ति तथा दायित्वहरू साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सकार्ने गरी मिति २०८०/०३/०७ मा प्राप्त स्वीकृति बमोजिम गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०८० असार २४ गते आईतबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन भएको छ ।



(आ) मानव संसाधन

१. दरबन्दी

यस वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू र व्यवस्थापन बिचको सौहार्द्रपूर्ण सम्बन्ध र कर्मचारीहरूको जिम्मेवारी र उत्तरदायित्व प्रतिको लगावले गर्दा सङ्ख्यात्मक रूपमा थोरै कर्मचारी रहेता पनि छोटो अवधिमा नै संस्थाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको छ। वित्तीय संस्थाले कर्मचारीहरूलाई प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययनको अवसर दिने, राष्ट्रिय-अन्तर्राष्ट्रिय तालिम तथा गोष्ठीहरूमा सहभागी गराउने आदि जस्ता वृत्ति विकासका अवसरहरू प्रदान गर्ने गरेको छ। यस संस्थामा २०८० मंसिर मसान्तसम्म कार्यरत कर्मचारी सङ्ख्या स्थायी १२० र करार/ज्यालादारी सेवामा १४ गरी कुल १३४ रहेको छ।

तालिका - ११ : दरबन्दी एवम् कार्यरत कर्मचारी सङ्ख्या

क्र.सं.	सेवा प्रकार	कार्यरत कर्मचारी सङ्ख्या			२०८०/८१ को दरबन्दी
		महिला	पुरुष	जम्मा	
१	स्थायी कर्मचारी	२८	९२	१२०	१४४
२	करार सेवाका कर्मचारी	०	१४	१४	१६
कुल जम्मा		२८	१०६	१३४	१६०

२. भर्ना र विकास :

यस वित्तीय संस्थामा कामको चापलाई मध्यनजर गरी आवश्यक कर्मचारीहरूको दरबन्दी सृजना गर्ने तथा उपयुक्त विधिको आधारमा छनौट गर्ने प्रकृत्यालाई अगाडि बढाइएको छ। प्रकृत्या पूरा गरी भर्ना भएका कर्मचारीलाई उपयुक्त स्थानमा पदस्थापन गर्ने तथा वृत्ति विकासको लागि विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरूमा सहभागी गराउने कुरामा व्यवस्थापन सधैँ लागि परेको छ। यसका साथै पदोन्नति तथा सरुवाको प्रकृत्या पनि नियमावली अनुरूप अगाडि बढिरहेको छ।

३. पारिश्रमिक र सुविधा :

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाले उपलब्ध गराउदै आएको पारिश्रमिक र सुविधा अन्तर्गत मासिक तलव, भत्ताका अतिरिक्त दशैं खर्च, औषधि खर्च तथा वार्षिकोत्सवमा एक महिना बराबरको तलव तथा नियमानुसार बोनस सुविधा आदि उपलब्ध गराउदै आएको छ।

४. वित्तीय संस्था व्यवस्थापन :

यस वित्तीय संस्थाको दैनिक तथा प्रशासनिक कार्य सञ्चालनार्थ प्रमुख कार्यकारी अधिकृत, ३ जना नायव प्रमुख कार्यकारी अधिकृत तथा ६ जना मुख्य प्रबन्धक सहितको व्यवस्थापन समूह छ। साथै विभिन्न शाखाहरूमा आवश्यकता अनुसारका वरिष्ठ प्रबन्धक, प्रबन्धक, अधिकृत तथा सहायक कर्मचारीहरू नियुक्ति भई प्रभावकारी रूपमा कार्यहरू सञ्चालन भएका छन्।

५. वित्तीय संस्थाका कार्यालयहरू :

वित्तीय संस्थाको काठमाडौंमा एक केन्द्रीय कार्यालय सहित विभिन्न भौगोलिक क्षेत्र समिटिने गरी १२ वटा शाखा कार्यालयहरू मार्फत वित्तीय संस्थाबाट वित्तीय तथा गैह्र वित्तीय

सेवा/प्रविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। साभेदार संस्थाहरूलाई सहजरूपमा सेवा/सहयोग उपलब्ध गराउन मध्य बानेश्वर (काठमाडौं), बिर्तामोड (भापा), इटहरी (सुनसरी), बर्दिवास (महोत्तरी), लहान (सिराहा), हेटौंडा (मकवानपुर), गजुरी (धादिङ), बुटवल (स्पन्देही), पोखरा (कास्की), नेपालगञ्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत) र अत्तरिया (कैलाली) मा शाखा कार्यालयहरू स्थापना भएका छन्। शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्र अन्तर्गतका साना किसान सहकारी संस्था लगायत अन्य सहकारी एवम् लघुवित्त संस्थाहरूलाई थोक कर्जा, गैह्रवित्तीय सेवा एवम् अन्य प्राविधिक सहयोग प्रदान गर्दै आएका छन्।

(आ) सम्मान र पुरस्कार :

(१) साना किसानको स्वामित्व र साना किसानबाटै सञ्चालन तथा व्यवस्थापन भई अति न्यून शिरोभार खर्चमा ग्रामीण गरिबको जिवनस्तर सुधारमा सहयोग गर्ने साना किसान सहकारी संस्था जस्तो ग्रामीण लघुवित्त संस्थाको नमूना (Model) र यसको भूमिकालाई कदर गर्दै विश्व बैङ्क अन्तर्गतको Consultative Group to Assist the Poor (CGAP) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (International Fund for Agriculture Development, IFAD) बाट यस वित्तीय संस्थाको सन् २००३ मा पुरस्कृत भएको छ। उक्त ५० हजार अमेरिकी डलर राशिको पुरस्कार रकमलाई अक्षय कोषमा राखी सो को परिचालनबाट अनुसरण कार्यक्रम सञ्चालन गराई थप विपन्न वर्गलाई लघुवित्त सेवाको पहुँचमा ल्याउने कार्य यस वित्तीय संस्थाबाट हुँदै आएको छ।

(२) 2nd Newbiz BusinessConclave and Awards-2014 का तर्फबाट वितरण हुने Best Managed Microfinance Company

of the Year बाट यो वित्तीय संस्था सम्मानित भएको छ ।

- (३) नेपाल सरकार अर्थ मन्त्रालय र एसियाली विकास बैङ्कले सन् २०२० मा कोभिडको सङ्कटकालीन अवस्थामा पनि ग्रामीण उद्यम लगानी परियोजना (REFP) प्रभावकारी रूपमा कार्यान्वयन गरेवापत सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरेको छ । साथै नेपाल सरकार अर्थ मन्त्रालय र एसियाली विकास बैङ्कले २०८० बैशाख ८ गते सयुक्त रूपमा आयोजना गरेको Country Portfolio Review Meeting बाट यस वित्तीय संस्थाले बेष्ट म्यानेजमेन्ट टिम अवार्ड प्राप्त गरेको छ ।

धन्यवाद ज्ञापन :

अन्त्यमा, म सञ्चालक समितिको तर्फबाट यस वित्तीय संस्थाको प्रगति तथा समृद्धिका लागि निरन्तर सहयोग, सुझाव दिइरहनु भएका हाम्रा सम्पूर्ण संस्थापक शेयरधनी तथा सर्वसाधारण शेयरधनी महानुभावहरू, साभेदार संस्थाहरू, शुभचिन्तकहरू तथा वित्तीय

संस्थाको उत्तरोत्तर विकासका लागि अहोरात्र खटिनुभएका लगनशील सबै कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । वित्तीय संस्थाको प्रगतिको लागि निरन्तर मार्गदर्शन गर्ने नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत सम्पूर्ण सम्बन्धित सरकारी निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।

यस वित्तीय संस्थाको नविन कार्यक्रम र उपलब्धिलाई सकारात्मक रूपमा जनसमक्ष पुऱ्याउन सहयोग गर्ने सञ्चार माध्यम र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संस्थाको प्रगतिला सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरू प्रति आभार प्रकट गर्दछु । यस गरिमामय सभामा प्रस्तुत गरिएका सबै साधारण तथा विशेष प्रस्तावहरूमा छलफल गरी पारित गरिदिनका लागि शेयरधनी महानुभावहरूमा हार्दिक अनुरोध गर्दै आगामी दिनहरूमा पनि सबै क्षेत्रबाट वित्तीय संस्थाको प्रगतिका लागि अभ् बढी सहयोग, स्नेह तथा सद्भाव प्राप्त हुने आशा गर्दछु ।

धन्यवाद ।

खेम बहादुर पाठक

अध्यक्ष

र सम्पूर्ण सञ्चालक समिति

प्रतिवेदन तयार गरेको मिति :



वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धित अनुसूची - १५)

वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण

१. सञ्चालक समितिको प्रतिवेदन : संलग्न छ ।
२. लेखापरीक्षकको प्रतिवेदन : संलग्न छ ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : संलग्न छ ।
४. कानुनी कारबाही सम्बन्धी विवरण
देहाय अनुसारको कुनै पनि मुद्दा दायर नभएको :
(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर नभएको ।
(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।
(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण
(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :
यस संस्थाको धितोपत्र बजारमा शेयरको कारोबार तथा मूल्य सन्तोकजनक रहनुले बजारले राम्रो प्रतिक्रिया जनाएको मान्न सकिन्छ । संस्थाको शेयर कारोबार प्रचलित ऐन, निति, नियम, सिद्धान्त तथा निर्देशिका अनुसार हुने गरेको छ ।
(ख) आर्थिक वर्ष २०७९/८० मा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन :
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट अनुसार गत वर्ष प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन तपसिल अनुसार रहेको छ ।

तपसिल

क्र.सं.	२०७९/८० त्रैमासिक अवधि	शेयरको मूल्य रु.			कुल कारोबार शेयर संख्या	कुल कारोबार दिन
		अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य		
१.	प्रथम	१,१९३/-	१,००३/-	१,०१८/-	४,६६३	५०
२.	दोश्रो	१,३२५/-	१,०१८/-	१,२६३/-	४,९६१	३३
३.	तेश्रो	१,३२५/-	७५५/-	८२२३०/-	७,१३३	५६
४.	चौथो	१,०६०/-	८०३/-	८९९१००/-	५,१३२	५६

६. समस्या तथा चुनौती :
समस्या :
(क) आन्तरिक समस्या :
आधुनिक प्रविधिको उपयोगमा कठिनाई हुनु र मानवीय लगायत अन्य स्रोत साधनहरूको समय सापेक्ष दक्षता अभिवृद्धि गर्न कठिनाई हुनु ।
(ख) बाह्य समस्या :
देशका अधिकांश क्षेत्रबाट सेवा विस्तारका लागि माग भई आए तापनि पर्याप्त वित्तीय श्रोतको अभावमा अपेक्षित रूपले सेवा विस्तार गर्न नसक्नु र नितिगत जोखिम कायम रहनु ।

चुनौती :

आर्थिक अवस्थामा देखा परेको सुस्तता, देशको ग्रामीण भेगमा पूर्वाधार विकासमा कमी हुनु, वित्तीय क्षेत्रमा तिब्र प्रतिस्पर्धा र संस्थागत सुशासनमा कमजोर देखिनु, कोषको लागतमा उच्च वृद्धि, नीतिगत जोखिम, स्थानीय तहको पुनरगठनबाट ग्राहक संस्थाको संरचनामा परेको प्रभाव, संस्थाको मर्जर, साभेदार संस्था व्यवस्थापन, सहूलियतपूर्ण कर्जामा पहुँच नहुनु इत्यादिहरूलाई यस संस्थाको चुनौतीको रूपमा लिएको छ ।

रणनीति :

कृषिको रूपान्तरण एवम् साना किसानहरूको उत्पादकत्व अभिवृद्धि गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका ग्राहक दोहोरोपनाको समस्या कम गर्न संस्थाले वित्तीय सेवा वञ्चित क्षेत्रलाई प्राथमिकता दिने एवम् एक कार्य क्षेत्र एक साभेदार संस्थाको नीति अवलम्बन गरेको छ । प्रतिस्पर्धात्मक वातावरणमा यस वित्तीय संस्थाको छवि उच्च राख्न र कार्य दक्षता बढाउन ग्राहकमैत्री सेवा सुविधामा जोड दिने एवम् सूचना प्रविधिको समूचित उपयोग बढाउने नीति लिएको छ । साना र विपन्न किसानलाई उद्यमशील र व्यवसायी बनाउन कृषि मूल्यशृङ्खला प्रवर्धनमा जोड दिइएको छ ।

७. संस्थागत सुशासन :

यस वित्तीय संस्थाले संस्थागत सुशासन सम्बन्धी नेपाल राष्ट्र बैंक एवम् सम्बन्धित नियमनकारी निकायहरूबाट प्राप्त मार्ग निर्देशनहरू उच्च प्राथमिकताकासाथ पालना गर्दै आएको

छ । संस्थाको सुशासन अभिवृद्धि, संस्थाले गर्ने कार्यहरू पारदर्शी एवम् नियम संगत गर्नका लागि सञ्चालक समिति, लेखा परीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति र आन्तरिक लेखा परीक्षण एकाइ क्रियाशील रहेका छन् । संस्थाको कारोवारलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशनहरू तर्जुमा गरी लागू गरिएको छ ।

संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाद्वारा चालिएका कदम सम्बन्धी विवरण :

- संस्थामा सञ्चालक समिति तथा सो अन्तर्गत लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धीकरण अनुगमन समिति रहेको छ । साथै व्यवस्थापन मातहतमा रहेका समिति तथा उपसमितिहरू क्रियाशील रहेका छन् ।
- सञ्चालन जोखिमहरू कम गर्न तथा कारोबारलाई व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरूको तर्जुमा गरी लागू गरिएको छ ।
- संस्थागत सुशासन कायम गर्न कर्मचारी आचार संहिता जारी गरी सोको अनुगमन समेतको व्यवस्था गरिएको छ ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षकबाट नियमित रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएका सुझावहरू कार्यान्वयन गराउन तथा समीक्षा गर्न लेखापरीक्षण समितिका बैठकहरू नियमित रूपमा बस्ने गरेका छन् ।



संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालन प्रतिवेदन

(नेपाल धितो पत्र बोर्डको “सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४” बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
ठेगाना	बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११, बबरमहल ।
वेबसाइट	www.skbbbl.com.np
इमेल	info@skbbbl.com.np
फोन नं.	०१-५३२०९१३, ५९०९६१२
प्रतिवेदन पेश गरिएको आ.व.	२०७९/८०

१. सञ्चालक समिति सम्बन्धी विवरण :

- (क) सञ्चालक समिति अध्यक्षको नाम, नियुक्ति मिति : श्री खेम बहादुर पाठक (२०८०/३/२४)
- (ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य) :

वित्तीय संस्थाको शेयर संरचना

(मिति २०८०/०३/३१)

समूह	चुक्ता पुँजी (रु.मा)	प्रतिशत	सञ्चालक समितिमा प्रतिनिधित्व सङ्ख्या
समूह (क) प्रवर्धक समूह (स्वदेशी स्वामित्व)	२,२५१,४०६,९५८.६८	६७.५८	४
“क” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरू	१,३५४,३२१,६५३.५२	४०.६५	३
अन्य इजाजतपत्रप्राप्त संस्थाहरू	३,२२८,३०९.००	०.१०	
अन्य संस्थाहरू	८७६,१४९,२००.६०	२६.३०	१
अन्य	१७,७०७,७९५.५६	०.५३	
प्रवर्धक समूह (वैदेशिक स्वामित्व)	७८,४८७,८१०.३८	२.३६	
समूह (ख) सर्वसाधारण शेयरधनी	१,००१,७२३,४३५.३८	३०.०६	२
व्यावसायिक सञ्चालक			
जम्मा	३,३३९,६९८,२०४.४४	१००.००	६

नोट : २०७९/८० को १४.२५% बोनस शेयर प्रस्ताव पारित भएपछि वित्तीय संस्थाको कुल चुक्ता शेयर रकम रु. ३,८०६,३७३,७९८/५७ पुगे छ ।

(ग) सञ्चालक समिति सम्बन्धी विवरण :

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समूह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपण्यताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरिका (विधि)
१	श्री खेम बहादुर पाठक	संस्थापक (साना किसान कृषि सहकारी संस्था लि., चैनपुर, धादिङ्ग)	संस्थागत	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाभ्ने र गाभ्ने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समूह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरीका (विधि)
२	डा. बाबुकाजी थापा	संस्थापक (कृषि विकास बैंक लि., रामशाहपथ, काठमाडौं)	संस्थागत	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार
३	श्री समता पन्त (भट्ट)	(नेपाल बैंक लि., धर्मपथ, काठमाडौं)	संस्थागत	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार
४	श्री जयेन्द्र विक्रम शाह	(हिमालयन बैंक लि., कमलादी, काठमाडौं)	संस्थागत	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार
५	श्री भिम प्रसाद तिमल्सिना	(सर्वसाधारण शेयरधनी)	९५१	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार
६	श्री उमेश लम्साल	(सर्वसाधारण शेयरधनी)	१४००२	२०८०/३/२४	२०८०/४/५	साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने सम्बन्धमा मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्रको दफा ११ मा भएको व्यवस्था अनुसार

नोट : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाम्ने र गाभिने (Merger) सम्बन्धमा मर्जर (Merger) मा संलग्न संस्थाहरूबिच मिति २०७९/०५/३१ का दिन गरिएको प्रारम्भिक समझदारी-पत्र (Memorandum of Understanding) को दफा ११ मा भएको व्यवस्था बमोजिम मर्जर (Merger) पछि बन्ने यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट श्री खेम बहादुर पाठक (अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड), डा. बाबुकाजी थापा (सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री समता पन्त (भट्ट) (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री जयेन्द्र विक्रम शाह (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), र सर्वसाधारण समूहबाट श्री भिम प्रसाद तिमल्सिना (सदस्य, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड), श्री उमेश लम्साल (सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड) रहेको छ ।

घ) सञ्चालक समितिको बैठक :

यस आ.व. २०७९/८० मा सञ्चालक समितिको बैठक मिति २०७९/४/१९ देखि मिति २०८०/३/३१ सम्म ३२ वटा बैठक बसेको छ ।

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण : छैन ।
- सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :



सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए-नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने) :	
सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरु, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे नराखेको :	राखेको
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति :	२०७९/१२/१०
सञ्चालक समितिको प्रति बैठक भत्ता रु.	७,५००/-
आ.व.को सञ्चालक समितिको कुल बैठक खर्च रु.	१३५७५००/-

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण :

सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको					भएको ।
एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण :					भएको छैन ।
सञ्चालकहरु वार्षिक रूपमा सिकाई तथा पुनरताजगी कार्यक्रम सम्बन्धी विवरण :					
क्र. सं.	विषय	मिति	सहभागी सञ्चालकको संख्या	तालिम सञ्चालन भएको स्थान	
१	वर्तमान अवस्थामा लघुवित्त संस्थाहरुको समस्या र चुनौती सम्बन्धी कार्यक्रम (MFAN)	२०७९/१२/२८	२	एभरेष्ट होटेल, काठमाडौं ।	
प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण :					
<ul style="list-style-type: none"> संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण, निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण, निज अन्य कुनै सञ्चित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण, निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण । 					जानकारी गराएको ।
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण :					उक्त कार्य नगरेको ।
सञ्चालकहरुलाई नियमन निकाय तथा अन्य निकायहरुबाट कुनै कारवाही गरिएको भए सोको विवरण :					कुनै कारवाही नगरेको ।

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण :

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण : गठन भएको ।

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी :

(आ) समितिको बैठक संख्या : ४ पटक

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

- संस्थाको जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासमा लागि सुझाव दिने,
- व्यवसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता, जोखिम व्यवस्थापनको लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको नियमितको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताबारे जानकारी गराउने,

- व्यवस्थापनबाट नियमित रूपमा जोखिम व्यवस्थापन प्रतिवेदन लिई जोखिमको आँकलन, मुल्यांकन, नियन्त्रण तथा अनुगमनबारे छलफल गर्ने र सञ्चालक समितिलाई आवश्यक सुझाव दिने ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको : भएको ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण : लेखापरीक्षण समितिले आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी कार्य गर्ने व्यवस्था रहेको ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण :

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद) : बुँदा नं. ६ (ख) मा उल्लिखित लेखापरीक्षण समितिले नै आन्तरिक लेखा परीक्षणको कार्य समेत गर्ने ।

(आ) समितिको बैठक संख्या : आ.व. २०७९/८० मा १३ पटक लेखापरीक्षण समितिको बैठक बसेको छ ।

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण : यस समितिले कम्पनीको लेखा तथा वित्तीय विवरणहरूको पुनरावलोकन गर्ने र त्यस्ता विवरणहरूमा उल्लिखित तथ्यको सत्यता यकिन गर्ने, कम्पनीको आन्तरिक वित्तीय नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीको पुनरावलोकन लगायत कम्पनीको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यको सुपरिवेक्षण तथा पुनरावलोकन गर्ने कार्य गरेको छ ।

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको : भएको ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण :

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण :

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	आर्थिक अभियान राष्ट्रिय दैनिक नयाँ पत्रिका	(१) प्रथम पटक मिति २०८०/९/५ (२) दोस्रो पटक मिति २०८०/९/१८
विशेष साधारण सभाको सूचना	हाल नभएको	-
वार्षिक प्रतिवेदन	वार्षिक प्रतिवेदन किताब	मिति २०८०/९/२९
त्रैमासिक प्रतिवेदन	आर्थिक अभियान राष्ट्रिय दैनिक -प्रथम आर्थिक अभियान राष्ट्रिय दैनिक -दोश्रो आर्थिक अभियान राष्ट्रिय दैनिक -तेस्रो आर्थिक अभियान राष्ट्रिय दैनिक -चौथो	२०७९/७/२९ २०७९/१०/१८ २०८०/१/२८ २०८०/४/२९
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	धितोपत्र सूचीकरण गरिएको सम्बन्धमा	२०८०/४/२९
	धितोपत्र पुनः दर्ता सम्बन्धमा	२०८०/०४/१०
	गाभन /गाभिन तथा प्राप्त गर्न अन्तिम स्वीकृति सम्बन्धमा	२०८०/०३/०४
अन्य	नभएको	नभएको

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहीमा परेको भए सो सम्बन्धी जानकारी कारवाहीमा परेको छैन ।

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति : २०७९/१२/१०

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण :

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलब, भत्ता तथा अन्य सुविधा, हाजिर र बिदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको : व्यवस्था भएको छ ।

(ख) सांठानिक संरचना संलग्न गर्ने : यसै साथ संलग्न २२ औं वार्षिक प्रतिवेदन २०७९/८० मा संलग्न छ ।

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण: यसै साथ संलग्न २२ औं वार्षिक प्रतिवेदन २०७९/८० मा उल्लेख छ ।



(घ) कर्मचारी सम्बन्धी अन्य विवरण :

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको :	गरेको ।
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया :	लिखित, मौखिक, अन्तरवार्ता
व्यवस्थापन स्तरका कर्मचारीको संख्या :	१०
कुल कर्मचारीको संख्या :	१३६ (२०८० असार मसान्तको)
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	कर्मचारी सेवा विनियमावली अनुसार भएको
आ.व. कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या :	तालिम संख्या-३०, सम्मिलित कर्मचारी संख्या-१७२ (विभिन्न तालिममा गरी)
आ.व.को कर्मचारी तालिम खर्च रु.	४,०१०,६०७.९०
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत :	१४.२५% (बोनस समेत)
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत :	१.४८%

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण :

(क) लेखासम्बन्धी विवरण

संस्थाको पछिल्लो आ.व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/नगरेको,नगरेको भए सोको कारण :	आ.व. २०७९/८० को वित्तीय विवरण NFRS अनुसार तयार गरिसकिएको छ ।
सञ्चालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति :	२०८०/०८/२६
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति :	२०७९/७/२९ -प्रथम २०७९/१०/१८ -दोश्रो २०८०/१/२८ -तेस्रो २०८०/४/२९ -चौथो
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति :	२०८०/०८/२७
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति:	आ.व. २०७८/७९ को वित्तीय विवरण मिति २०७९/१२/१० मा स्वीकृत भएको
संस्थाको आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण : (अ) आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको वा बाह्य विज्ञ नियुक्त गर्ने गरिएको, (आ) बाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण, (इ) आन्तरिक लेखापरीक्षण कति अवाधिको गर्ने गरिएको (त्रैमासिक, चौमासिक वा अर्धवार्षिक)	(अ) आ.व. २०७९/८० मा आन्तरिक लेखापरीक्षण यस वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण शाखाबाट गराएको । (आ) बाह्य विज्ञ नियुक्त नभएको । (इ) आन्तरिक लेखापरीक्षण त्रैमासिक अवाधिको गर्ने गरिएको ।

(ख) लेखापरीक्षण समितिसम्बन्धी विवरण : (आ.व. २०७९/८०)

संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता :

नाम	पद	योग्यता
श्री जयेन्द्र विक्रम शाह	संयोजक	एम.बी.ए.
श्री उमेश लम्साल	सदस्य	एम.बी.एस.
श्री अन्नपूर्ण श्रेष्ठ	सदस्य सचिव	स्नातक

लेखापरीक्षण समिति बैठक विवरण : आ.व. २०७९/८०

क्र. सं.	बैठक बसेको मिति	समिति पदाधिकारी सख्या	उपस्थित सदस्य संख्या	प्रति बैठक भत्ता रु.	लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको मिति
१	२०७९/०४/२२	३	३	सञ्चालकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको प्रति बैठक भत्ता दर रु. ७,५००/- र सदस्य सचिवको प्रति बैठक भत्ता दर रु. २,०००/-	
२	२०७९/०४/२३	३	३		२०७९/०५/१९
३	२०७९/०४/२४	३	३		
४	२०७९/०५/०२	३	३		२०७९/०५/१२
५	२०७९/०५/०९	३	३		
६	२०७९/०८/०९	३	३		२०७९/०९/०५
७	२०७९/१०/१५	३	३		
८	२०७९/१०/१५	३	३		२०७९/१०/१९
९	२०७९/११/१६	३	३		२०७९/१२/०५
१०	२०७९/११/२१	३	३		
११	२०८०/०२/०४	३	३		
१२	२०८०/०२/१७	३	३		२०८०/०२/२८
१३	२०८०/०३/२१	३	३		

७. अन्य विवरण

संस्थाले सञ्चालक तथा निजको एकाधरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/नलिएको	नलिएको
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सूचीकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको
नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको
नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको
संस्था वा सञ्चालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	नचलेको ।

परिपालन अधिकृतको नाम : श्री रुप बहादुर खड्का

पद : मुख्य प्रबन्धक

मिति :

संस्थाको छाप :



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिमको सार्वजनिक गरिएको विवरण

१. सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) अनुसारको विवरण :

(क) निकायको स्वरूप र प्रकृति :

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको थोक लघुकर्जा प्रदायक लघुवित्त संस्था हो ।

(ख) निकायको काम, कर्तव्य र अधिकार :

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'घ' वर्गको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशनमा व्यवस्था भए बमोजिमको काम, कर्तव्य र अधिकार रहेको छ ।

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण :

२०८० असार मसान्तको विवरण अनुसार यस लघुवित्त संस्थाको कार्यरत कुल कर्मचारी संख्या १३६ रहेको र कार्य विवरण यस लघुवित्त वित्तीय संस्थाले तोके अनुसार रहेको ।

(घ) निकायबाट प्रदान गरिने सेवा :

बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम 'घ' वर्गको इजाजतपत्रप्राप्त थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाको रूपमा दिन सक्ने सम्पूर्ण सेवाहरू ।

(ङ) सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी :

सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीहरूको विवरण यस संस्थाको वेबसाइट www.skbbbl.com.np मा उपलब्ध छ ।

(च) सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि :

यस लघुवित्त संस्थाबाट प्रवाह गरिने थोक कर्जा सेवाको ब्याजदर प्रत्येक त्रैमासिकरूपमा सूचना पाटी र वेबसाइटमा प्रकाशन गरे अनुसार हुनेछ ।

(छ) निर्णय गर्ने प्रकृया र अधिकारी :

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने सेवाका सम्बन्धमा प्रचलित ऐन, नियम, नीति, निर्देशिका तथा सञ्चालक समितिको निर्णयहरूको अधिनमा रही तोकिएका कार्यहरू सम्पादन गर्नका निम्ति तोकिएका अधिकारीहरूले निर्णय गर्न सक्ने व्यवस्था मिलाइएको छ । सञ्चालक समितिको निर्णयहरूको अधिनमा रही व्यवस्थापकीय प्रमुखको रूपमा लघुवित्त वित्तीय संस्थाको समग्र कार्य सञ्चालन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी प्रदान गरिएको छ ।

(ज) निर्णय उपर उजुरी सुन्ने अधिकारी :

निर्णय उपर उजुरी सुन्नका लागि नायब प्रमुख कार्यकारी अधिकृतलाई गुनासो सुन्ने अधिकारीको रूपमा रहने व्यवस्था गरिएको छ । निजको ठेगाना यस प्रकार रहेको छ :

डा. नवराज सिम्खडा, नायब प्रमुख कार्यकारी अधिकृत

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं ।

फोन नं. ०१-५३२०९१३/५९०९६१२, इमेल navraj.simkhada@skbbbl.com.np

(झ) सम्पादन गरेको कामको विवरण :

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम 'घ' वर्गको थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाले गर्न सक्ने सम्पूर्ण कारोबारहरू सम्पादन भईरहेको छ ।

(ञ) सूचना अधिकारी र प्रमुखको नाम र पद :

(१) ग्राहकहरूलाई आवश्यक सूचना प्रदान गर्न तपसिल बमोजिमका अधिकारीलाई सूचना अधिकारी तोकिएको छ :

श्री भलेन्द्र भट्टराई, नायब प्रमुख कार्यकारी अधिकृत

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं

फोन नं. : ०१-५३२०९१३/५९०९६१२, इमेल jhalendra.bhattarai@skbbbl.com.np

(२) यस लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको नाम र ठेगाना यस प्रकार रहेको छ :-

डा. शिवराम प्रसाद कोइराला, प्रमुख कार्यकारी अधिकृत

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल काठमाडौं

फोन नं. ०१-५३२०९१३/५९०९६१२, इमेल shivram.koirala@skbbbl.com.np

(३) यस लघुवित्त संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतहरूको नाम र ठेगाना यस प्रकार रहेको छ :-

- श्री पृथ बहादुर थापा, नायब प्रमुख कार्यकारी अधिकृत
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल काठमाडौं
फोन नं. ०१-५३२०९१३/५९०९६१२, इमेल pritha.thapa@skbbl.com.np @skbbl.com.np
- डा. नवराज सिम्बडा, नायब प्रमुख कार्यकारी अधिकृत
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं ।
फोन नं. ०१-५३२०९१३/५९०९६१२, इमेल navraj.simkhada@skbbl.com.np
- श्री झलेन्द्र भट्टराई, नायब प्रमुख कार्यकारी अधिकृत
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं
फोन नं. : ०१-५३२०९१३/५९०९६१२, इमेल jhalendra.bhattarai@skbbl.com.np

ट) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

लघुवित्त संस्थाले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी भएको निर्देशन, २०७९ र कम्पनी ऐन, २०६३ का अतिरिक्त सम्पूर्ण ऐन, नियम, विनियम वा निर्देशिकाहरू पालना गर्नुपर्ने हुन्छ भने लघुवित्त संस्था सञ्चालनका लागि आवश्यक पर्ने नियमावली, विनियमावली, कार्यविधि आदि बनाई लागू गरिएको छ ।

(ठ) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरणहरू :

लघुवित्त वित्तीय संस्थाको आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी सम्पूर्ण वित्तीय विवरणहरू त्रैमासिक रूपमा राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गरिदै आएको छ भने यस लघुवित्त संस्थाको वेबसाइट www.skbbl.com.np मा समेत राखिँदै आएको छ ।

(ड) तोकिए बमोजिमका अन्य विवरण :

नियमानुसार तोकिए बमोजिमको अन्य विवरणसमेत राष्ट्रियस्तरको दैनिक पत्रिकाहरूमा प्रकाशन गर्नुका साथै यस वित्तीय संस्थाको वेबसाइट : www.skbbl.com.np मा समेत राख्ने गरिएको छ ।

२. सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिमको विवरण देहाय बमोजिम रहेको छ :

(क) अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण : यस लघुवित्त संस्थाले साना किसान कृषि सहकारी संस्था लि. तथा समान प्रकृतिका अन्य संस्थाहरू मार्फत विपन्न, गरिब एवम् साना किसानहरूको क्षमता अभिवृद्धि गरी वित्तीय पहुँच बढाएर उनीहरूको आर्थिक तथा सामाजिक विकास सम्भव तुल्याउन थोक कर्जा सेवाका अतिरिक्त विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

(ख) सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण : यस संस्थाको वेबसाइट : www.skbbl.com.np रहेको छ ।

(ख१) लघुवित्त संस्थाले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण : लघुवित्त संस्थाले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरणहरू समेटे तयार पारिएको वार्षिक प्रतिवेदनहरू र त्रैमासिक वित्तीय विवरणहरूमा प्रकाशन गरिएको छ । उक्त विवरणहरू नियमन निकायको निर्देशन अनुसार तोकिएको समयमा राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्ने, पुस्तकका रूपमा प्रकाशन गरी साधारण सभा र आवश्यकता अनुसार वितरण गर्ने र लघुवित्त संस्थाको वेबसाइटमा नियमितरूपमा प्रकाशन गर्ने गरिएको छ ।

(ख२) सार्वजनिक निकायले सञ्चालन गरेका कार्यक्रम र सोको प्रतिवेदन : यस संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूको विवरण वित्तीय संस्थाको वार्षिक प्रतिवेदनमा उपलब्ध छ । साथै लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणहरू त्रैमासिक रूपमा विभिन्न राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गरी संस्थाको वेबसाइटमा समेत नियमितरूपमा प्रकाशन गरिन्छ । वार्षिक प्रतिवेदन लगायत अन्य सम्पूर्ण विवरणहरू लघुवित्त संस्थाको वेबसाइट : www.skbbl.com.np बाट डाउनलोड गर्न वा प्राप्त गर्न सकिन्छ ।

(ख३) सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयविधि : लघुवित्त वित्तीय संस्थाको नियमानुसार ।

(ख४) सार्वजनिक निकायमा परेका सूचना मागसम्बन्धी निवेदन र सोउपर सूचना दिईएको विषय : नभएको ।

(ग) सार्वजनिक निकायको सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण :

(१) त्रैमासिक वित्तीय विवरणहरू : कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा त्रैमासिकरूपमा प्रकाशन गरिन्छ ।

(२) वार्षिक प्रगति प्रतिवेदन : वार्षिक साधारण सभामा र लघुवित्त वित्तीय संस्थाको वेबसाइटमा, कार्यालय समयमा लघुवित्त संस्थाबाट प्राप्त समेत गर्न सकिन्छ ।

(३) अन्य सूचनाहरू : लघुवित्त संस्थाको मुखपत्र 'साना किसान', समय समयमा गरिने प्रकाशनहरू र वेबसाइटमा हेर्न सकिन्छ ।

मिति: २०८०/०९/२२




साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

संगठनात्मक संरचना

शा.व. २०८०/२०८१

अनुसूची-१



* कर्मचारी भर्ना तथा छनौट प्रयोजनका लागि पदपूर्ति समितिको संयोजक नेपाल राष्ट्र बैङ्कबाट "घ" बर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन नं. ६ को बुदा नं. ६ बमोजिमको हुने।

विभिन्न परियोजनाहरूको

वित्तीय प्रतिवेदन



Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Ltd.

Capacity Development and Financing to Migrant Workers-SCALE UP

Detail of Expenditure (FY- 2079/80)

Code	Heading	SEP Grant	GoN	SKBBL	Partner SFACLS	Total
A	Onboarding and Retention strategies of Trainees and Workers	2,804,504.06	547,045.16	0.00	2,257,458.90	5,609,008.12
A2	Migrant Profile Preparation	1,005,950.50	0.00	0.00	1,005,950.50	2,011,901.00
A3	Financial Literacy/Product Orientation Training	0.00	0.00	0.00	0.00	0.00
A3.1	ToT on Financial Literacy/Product Orientation	547,045.16	547,045.16	0.00	0.00	1,094,090.32
A3.2	Financial Literacy / Product Orientation Training to Potential Migrants	524,387.40	0.00	0.00	524,387.40	1,048,774.80
A5	Insurance Premium (Migrants)	727,121.00	0.00	0.00	727,121.00	1,454,242.00
B	Strengthening Training Delivery Capacity	1,008,110.26	893,660.26	114,450.00	0.00	2,016,220.52
B1	Procurement of Laptops	369,000.00	369,000.00	0.00	0.00	738,000.00
B2	Procurement of Bikes	548,300.00	433,850.00	114,450.00	0.00	1,096,600.00
B3	Procurement of Office Equipment	90,810.26	90,810.26	0.00	0.00	181,620.52
C	Project Support Cost	1,270,914.37	1,280,928.37	248,606.00	0.00	2,800,448.73
C2	Operating Expenses	33,884.65	22,995.65	10,889.00	0.00	67,769.30
C3	Office Rent	237,717.00	0.00	237,717.00	0.00	475,434.00
C4	Printing and Stationery Expenses (Project Related activities)	70,478.10	70,478.10	0.00	0.00	140,956.20
C5	Partner Induction Workshop	468,012.40	468,012.40	0.00	0.00	936,024.80
C7	Progress Review and other Workshops	400,947.22	659,567.22	0.00	0.00	1,060,514.43
C8	Vehicle Hire and Fuel Expenses	45,575.00	45,575.00	0.00	0.00	91,150.00
D	Monitoring Activities	1,148,492.50	334,330.50	5,812.50	808,349.50	2,296,985.00
D1	Follow up and monitoring of Onlending by SFACLS	808,349.50	0.00	0.00	808,349.50	1,616,699.00
D2	Monitoring from SKBBL	340,143.00	334,330.50	5,812.50	0.00	680,286.00

Code	Heading	SEP Grant	GoN	SKBBL	Partner SFACLS	Total
E	Human Resources and Training Cost	9,338,480.60	2,041,652.29	7,038,208.31	0.00	18,418,341.20
E1	AO Staff Salary and Allowances	4,768,828.44	0.00	4,768,828.44	0.00	9,537,656.88
E1.1	AO Nepalgunj	1,460,522.28	0.00	1,460,522.28	0.00	2,921,044.56
E1.2	AO Butwal	1,112,646.36	0.00	1,112,646.36	0.00	2,225,292.72
E1.3	AO Hetauda	1,072,314.60	0.00	1,072,314.60	0.00	2,144,629.20
E1.4	AO Bardibash	1,123,345.20	0.00	1,123,345.20	0.00	2,246,690.40
E2	Project Staff Salary and Allowances	4,137,185.37	1,983,250.00	2,153,935.37	0.00	8,274,370.74
E2.1	PC-Salary	1,293,548.39	500,000.00	793,548.39	0.00	2,587,096.78
E2.2	FC Mahendra Salary	534,516.00	212,500.00	322,016.00	0.00	1,069,032.00
E2.3	FC2 Thanrendra Raj Nepal Salary	386,750.50	208,250.00	178,500.50	0.00	773,501.00
E2.4	FC3 Annandi Prasad Yadav Salary	128,917.00	0.00	128,917.00	0.00	257,834.00
E2.5	FC4 Pushpa Raj Mainalee Salary	393,467.74	212,500.00	180,967.74	0.00	786,935.48
E2.6	FC5 Chaturbhuj ShahiSalary	265,967.50	85,000.00	180,967.50	0.00	531,935.00
	FC5-Devendra Amgai	127,500.00	127,500.00	0.00	0.00	255,000.00
E2.7	FC6 Durgaman B.K. Salary	393,467.50	212,500.00	180,967.50	0.00	786,935.00
E2.8	FC3 Rabilal Acharya	219,583.00	212,500.00	7,083.00	0.00	439,166.00
E2.9	MRKMS-Salary	393,467.74	212,500.00	180,967.74	0.00	786,935.48
E3	Recruitment Expenses	82,219.50	0.00	82,219.50	0.00	164,439.00
E4	Induction Training	317,022.29	58,402.29	0.00	0.00	375,424.58
E5	Insurance of Project Staff	33,225.00	0.00	33,225.00	0.00	66,450.00
	Total Expenses	15,570,501.79	5,097,616.58	7,407,076.81	3,065,808.40	31,141,003.57



संस्थापक शेयरधनी साना किसान कृषि सहकारी संस्था लि. हरूको शेयर स्वामित्वको विवरण

(२०८० साल मंसिर मसान्तको विवरण अनुसार)

क्र.सं.	संस्थाको नाम	ठेगाना				शेयर संख्या
		प्रदेश	जिल्ला	पालिका	वडा	
शाखा कार्यालय बिरातमोड अन्तर्गत						५०१,४३५.७२
१	साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर	प्रदेश १	भापा	भद्रपुर नगरपालिका	१	५५,३३६.०८
२	साना किसान सहकारी संस्था लि. श्रीअन्तु	प्रदेश १	इलाम	सूर्योदय नगरपालिका	४	२८,२६०.४६
३	साना किसान कृषि सहकारी संस्था लि. पाँचगाछी	प्रदेश १	भापा	शिवसताक्षी नगरपालिका	४	२९,८१८.८९
४	जुरोपानी साना किसान कृषि सहकारी संस्था लि.	प्रदेश १	भापा	गौरादह नगरपालिका	७	३७,२६८.५४
५	साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगी	प्रदेश १	भापा	मेचीनगर नगरपालिका	४	३४,५०६.९१
६	साना किसान कृषि सहकारी संस्था लि. खुदनावारी	प्रदेश १	भापा	अर्जुनधारा नगरपालिका	३	२५,७५५.७२
७	साना किसान कृषि सहकारी संस्था लि. घैलाडुब्बा	प्रदेश १	भापा	कन्काई नगरपालिका	७	२३,६१२.९१
८	साना किसान कृषि सहकारी संस्था लि. पथरीया	प्रदेश १	भापा	कचनकवल गाउँपालिका	२	३०,२५०.९५
९	साना किसान सहकारी संस्था लि. समालवुङ्ग	प्रदेश १	इलाम	सूर्योदय नगरपालिका	५	२३,१०५.६५
१०	साना किसान सहकारी संस्था लि. जीतपुर	प्रदेश १	इलाम			१७,३९३.५२
११	श्री महारानिभोडा साना किसान कृषि सहकारी संस्था लि	प्रदेश १	भापा	गौरादह नगरपालिका	५	६६,८९३.४३
१२	साना किसान कृषि सहकारी संस्था लि. वालुवाडी	प्रदेश १	भापा	कचनकवल गाउँपालिका	७	२०,२७५.५२
१३	साना किसान कृषि सहकारी संस्था लि. धरमपुर	प्रदेश १	भापा	शिवसताक्षी नगरपालिका	२	३०,१८४.६५
१४	साना किसान कृषि सहकारी संस्था लि महाभारा	प्रदेश १	भापा	गौरिगञ्ज गाउँपालिका	१	२६,५०२.६४
१५	साना किसान कृषि सहकारी संस्था लि. महेशपुर	प्रदेश १	भापा	भद्रपुर नगरपालिका	४	१६,३८५.५५
१६	श्री वैगुन्धुरा साना किसान कृषि सहकारी संस्था लि.	प्रदेश १	भापा	गौरादह नगरपालिका	९	२१,५२०.८०
१७	श्री साना किसान महिला कृषि सहकारी संस्था लि कोहवरा	प्रदेश १	भापा	गौरादह नगरपालिका	५	६,९८६.०३
१८	गौरादह साना किसान महिला सहकारी संस्था लि गौरादह	प्रदेश १	भापा	गौरादह नगरपालिका	२	७,३७७.४७
शाखा कार्यालय इटहरी अन्तर्गत						७२९,४५०.५८
१९	साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुर	प्रदेश १	मोरंग	सुन्दरहरैँचा नगरपालिका	६	९३,७५३.९९
२०	साना किसान कृषि सहकारी संस्था लि. धरान	प्रदेश १	सुनसरी	धरान उपमहानगरपालिका	३	१७,७१४.०१
२१	साना किसान कृषि सहकारी संस्था लि. लेटाङ्ग	प्रदेश १	मोरंग	लेटाङ्ग नगरपालिका	४	८१,३१०.८१
२२	साना किसान कृषि सहकारी संस्था लि. मृगौलिया	प्रदेश १	मोरंग	सुन्दरहरैँचा नगरपालिका	११	२७,२९३.९३
२३	साना किसान कृषि सहकारी संस्था लि. मधेली	प्रदेश १	सुनसरी	गढी गाउँपालिका	१	२१,०९३.३६
२४	साना किसान कृषि सहकारी संस्था लि. मधुवन	प्रदेश १	सुनसरी	बराह नगरपालिका	११	२०,१२९.७०
२५	साना किसान कृषि सहकारी संस्था लि. भोराहाट	प्रदेश १	मोरंग	ग्रामथान गाउँपालिका	२	१८,३३६.६५
२६	साना किसान कृषि सहकारी संस्था लि. बबियावितर्ता	प्रदेश १	मोरंग	रंगेली नगरपालिका	१	६२,४३२.२०
२७	साना किसान कृषि सहकारी संस्था लि. मधुमल्ला	प्रदेश १	मोरंग	मिक्लाजुङ्ग गाउँपालिका	९	७,३८६.०४
२८	साना किसान कृषि सहकारी संस्था लि. पकलि	प्रदेश १	सुनसरी	ईटहरी उपमहानगरपालिका	१७	५२,४९०.४८
२९	साना किसान कृषि सहकारी संस्था लि. छिटाहा	प्रदेश १	सुनसरी	गढी गाउँपालिका	३	२७,४७३.६३
३०	साना किसान कृषि सहकारी संस्था लि. महेन्द्रनगर	प्रदेश १	सुनसरी	बराह नगरपालिका	६	६४,६४१.४१
३१	साना किसान कृषि सहकारी संस्था लि. बक्लौरी	प्रदेश १	सुनसरी	रामधुनी नगरपालिका	७	२१,६१२.५४

३२	महिला साना किसान कृषि सहकारी संस्था लि. मोतीपुर	प्रदेश १	मोरंग	ग्रामथान गाउँपालिका	६	३८,५८६.४८
३३	साना किसान कृषि सहकारी संस्था लि. बैजनाथपुर	प्रदेश १	मोरंग	बिराटनगर महानगरपालिका	१९	२५,३१५.३४
३४	साना किसान कृषि सहकारी संस्था लि. पाटी	प्रदेश १	मोरंग	केराबारी गाउँपालिका	१	२०,५६५.६३
३५	साना किसान कृषि सहकारी संस्था लि. लखन्तरी	प्रदेश १	मोरंग	ग्रामथान गाउँपालिका	१	३०,०८९.७२
३६	साना किसान कृषि सहकारी संस्था लि. दुलारी	प्रदेश १	मोरंग	सुन्दरहरैँचा नगरपालिका	७	४४,१२०.१६
३७	साना किसान कृषि सहकारी संस्था लि. मध्यहर्षाही	प्रदेश १	सुनसरी	देवानगन्ज गाउँपालिका	१	२४,५१७.७८
३८	साना किसान कृषि सहकारी संस्था लि. बेलवारी	प्रदेश १	मोरंग	बेलवारी नगरपालिका	१	३०,५८४.७०
शाखा कार्यालय लाहान अन्तर्गत						४१५,१९८.०२
३९	साना किसान कृषि सहकारी संस्था लि. विष्णुपुर	प्रदेश १	सिराहा	विष्णुपुर गाउँपालिका	१	७५,६९४.०४
४०	साना किसान कृषि सहकारी संस्था लि. नकटीरायपुर	मधेस	सप्तरी	रुपनी गाउँपालिका	१	३२,८९६.७६
४१	साना किसान सहकारी संस्था लि. हरीहरपुर	मधेस	सप्तरी	अग्निसाइर कृष्ण सवरन गाउँपालिका	३	६,३४७.४९
४२	साना किसान कृषि सहकारी संस्था लि. बकधुवा	मधेस	सप्तरी	अग्निसाइर कृष्ण सवरन गाउँपालिका	६	१०,६००.७६
४३	साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीपुर	मधेस	सिराहा			१४,२७५.४३
४४	साना किसान कृषि सहकारी संस्था लि. तेरहौता	मधेस	सप्तरी			३,८७७.७३
४५	साना किसान सहकारी संस्था लि. बसाहा	प्रदेश १	उदयपुर			६,३४२.६०
४६	महिला साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुर	प्रदेश १	उदयपुर	चौदण्डीगढी नगरपालिका	५	२९,०८८.६१
४७	साना किसान कृषि सहकारी संस्था लि. पडरीया	मधेस	सिराहा	लहान नगरपालिका	११	५१,९३६.६४
४८	साना किसान कृषि सहकारी संस्था लि. ओद्राहा	प्रदेश १	सप्तरी	सप्तकोशी नगरपालिका	८	१८,८४१.३७
४९	साना किसान कृषि सहकारी संस्था लि. वस्तीपुर	मधेस	सिराहा	लहान नगरपालिका	१३	४७,८५९.५२
५०	साना किसान सहकारी संस्था लि. सिस्वावेलही	प्रदेश १	सप्तरी	खडक नगरपालिका	१	२८,६८८.६०
५१	साना किसान कृषि सहकारी संस्था लि. पातो	प्रदेश १	सप्तरी	डाक्नेश्वरी नगरपालिका	५	२६,६०१.७२
५२	साना किसान कृषि सहकारी संस्था लि. देउरी	प्रदेश १	उदयपुर	त्रियुगा नगरपालिका	५	४२,७२२.०७
५३	साना किसान कृषि सहकारी संस्था लि. महनौर	मधेस	सिराहा	अर्नमा गाउँपालिका	१	५,३६१.३५
५४	बालासुन्दरी साना किसान कृषि सहकारी संस्था लि. भगवानपुर	मधेस	सिराहा	भगवानपुर गाउँपालिका	१	१४,०६३.३२
शाखा कार्यालय बर्दिबास अन्तर्गत						१,०३०,२२३.३७
५५	साना किसान कृषि सहकारी संस्था लि. जब्दी	प्रदेश १	सर्लाही	लालबन्दी नगरपालिका	४	४३,४७५.८०
५६	साना किसान कृषि सहकारी संस्था लि. सखुवा महेन्द्रनगर	मधेस	धनुषा	क्षिणेश्वरनाथ नगरपालिका	५	७२,६७४.७९
५७	साना किसान कृषि सहकारी संस्था लि. नकटाभिज	मधेस	धनुषा	मिथिला नगरपालिका	२	११४,२००.०३
५८	साना किसान कृषि सहकारी संस्था लि. पिडारी	प्रदेश १	सर्लाही	हरिपुर नगरपालिका	९	१६,७९३.१४
५९	साना किसान बहुमुखी सहकारी संस्था लि. इटहर्वाकट्टी	प्रदेश १	महोत्तरी	मनरा शिसवा नगरपालिका	२	६,४१५.९९
६०	साना किसान कृषि सहकारी संस्था लि. मभौरा विष्णुपुर	प्रदेश १	महोत्तरी	मटिहानी नगरपालिका	४	९,६६९.८६
६१	साना किसान कृषि सहकारी संस्था लि. दिगम्बरपुर	मधेस	धनुषा	क्षिणेश्वरनाथ नगरपालिका	९	१०७,८४०.५०
६२	साना किसान कृषि सहकारी संस्था लि. शांतीपुर	मधेस	धनुषा	बटेश्वर गाउँपालिका	५	८९,२१०.५६
६३	साना किसान सहकारी संस्था लि. बग्दह	प्रदेश १	सर्लाही	गोडैटा नगरपालिका	९	९,६५१.०२
६४	साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर	मधेस	धनुषा	सबैला नगरपालिका	१२	४४,०६३.७५
६५	साना किसान सहकारी संस्था लि. बन्चौरी	प्रदेश १	महोत्तरी	बलवा नगरपालिका	१	२३,७६२.५४



६६	साना किसान कृषि सहकारी संस्था लि. हरिहरपुर	मधेस	धनुषा	क्षिरेश्वरनाथ नगरपालिका	७	५२,६३३.४१
६७	साना किसान सहकारी संस्था लि. सिम्याहमडान	मधेस	धनुषा	कमला नगरपालिका	६	३१,२४६.४४
६८	साना किसान कृषि सहकारी संस्था लि. धनुषा गोविन्दपुर	मधेस	धनुषा	धनुषाधाम नगरपालिका	२	४९,२०१.१९
६९	साना किसान कृषि सहकारी संस्था लि. रामगोपालपुर	प्रदेश १	महोत्तरी	राम गोपालपुर नगरपालिका	५	१०,१२४.४३
७०	साना किसान कृषि सहकारी संस्था लि. गिद्धा	मधेस	धनुषा	बिदेह नगरपालिका	६	५,९०८.३४
७१	साना किसान कृषि सहकारी संस्था लि. शंकरपुर	प्रदेश १	सर्लाही	बागमती नगरपालिका	१०	५२,१७३.९५
७२	साना किसान बहुउद्देश्यीय सहकारी संस्था लि. भंगाहा	प्रदेश १	महोत्तरी	भंगाहा नगरपालिका	५	३८,५३५.८४
७३	साना किसान कृषि सहकारी संस्था लि. पुष्पलपुर	मधेस	धनुषा	मिथिला नगरपालिका	४	५,५१४.४५
७४	साना किसान कृषि सहकारी संस्था लि. गौरीशंकर	प्रदेश १	सर्लाही	ईश्वरपुर नगरपालिका	१४	१९,८२३.६५
७५	साना किसान कृषि सहकारी संस्था लि. हरिपुर्वा	प्रदेश १	सर्लाही	हरिपुर्वा नगरपालिका	५	१४,१३९.६५
७६	साना किसान कृषि सहकारी संस्था लि. भरतपुर	मधेस	धनुषा	गणेशमान चारनाथ नगरपालिका	१	३८,५३५.८४
७७	साना किसान कृषि सहकारी संस्था लि. फुलगामा	मधेस	धनुषा	नगराइन नगरपालिका	४	११,१८३.०३
७८	साना किसान कृषि सहकारी संस्था लि. मिथिलेश्वर	मधेस	धनुषा	मिथिला बिहारी नगरपालिका	३	१८,८४१.३७
७९	साना किसान कृषि सहकारी संस्था लि. धनुषाधाम	मधेस	धनुषा	धनुषाधाम नगरपालिका	३	२८,६८८.६०
८०	साना किसान कृषि सहकारी संस्था लि. हरिपुर	प्रदेश १	सर्लाही	हरिपुर नगरपालिका	२	२४,०७१.७८
८१	साना किसान कृषि सहकारी संस्था लि. भक्तिपुर	प्रदेश १	सर्लाही	ईश्वरपुर नगरपालिका	३	२१,३०७.४६
८२	साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीपुर	प्रदेश १	सर्लाही	हरिपुर नगरपालिका	६	२३,७६८.८०
८३	साना किसान सहकारी संस्था लि. धिरापुर	प्रदेश १	महोत्तरी	मटिहानी नगरपालिका	२	२४,९६९.१६
८४	साना किसान कृषि सहकारी संस्था लि. नौकैलवा	प्रदेश १	सर्लाही	ब्रह्मपुरी गाउँपालिका	५	१८,८४१.३७
८५	साना किसान कृषि सहकारी संस्था लि. हलखोरी	मधेस	महोत्तरी			२,९५६.६२
शाखा कार्यालय हेटौडा अन्तर्गत						१,१९३,१८९.९३
८६	साना किसान कृषि सहकारी संस्था लि. डुमरवाना	मधेस	बारा	जीतपुर सिमरा उपमहानगरपालिका	१५	१६४,२६५.०९
८७	साना किसान कृषि सहकारी संस्था लि. पिप्ले	वागमती	चितवन	राप्ती नगरपालिका	२	९०,९०६.००
८८	साना किसान कृषि सहकारी संस्था लि. कुमरोज	वागमती	चितवन	खैरहनी नगरपालिका	१३	८२,५५१.१४
८९	साना किसान कृषि सहकारी संस्था लि. मनहरी	वागमती	मकवानपुर	मनहरी गाउँपालिका	८	७४,०५८.३०
९०	साना किसान कृषि सहकारी संस्था लि. फत्तेपुर	मधेस	बारा	जीतपुर सिमरा उपमहानगरपालिका	१२	६४,७४५.३८
९१	साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर	वागमती	चितवन	राप्ती नगरपालिका	८	७६,८६२.९९
९२	साना किसान कृषि सहकारी संस्था लि. बछ्यौली	वागमती	चितवन	रत्ननगर नगरपालिका	६	५४,५९९.६७
९३	साना किसान कृषि सहकारी संस्था लि. मेघौली	वागमती	चितवन	भरतपुर महानगरपालिका	२७	३४,०७६.०८
९४	साना किसान कृषि सहकारी संस्था लि. शुक्रनगर	वागमती	चितवन	भरतपुर महानगरपालिका	२५	५०,९४२.६२
९५	साना किसान कृषि सहकारी संस्था लि. भण्डारा	वागमती	चितवन	राप्ती नगरपालिका	५	४३,६२२.१५
९६	साना किसान कृषि सहकारी संस्था लि. मनहर्वा	मधेस	बारा	जीतपुर सिमरा उपमहानगरपालिका	१८	५०,४९५.६४
९७	साना किसान कृषि सहकारी संस्था लि. जेठरिया	मधेस	रौतहट	यमुनामाई गाउँपालिका	१	२९,३७९.७४
९८	साना किसान कृषि सहकारी संस्था लि. सन्तपुर	मधेस	रौतहट	चन्द्रपुर नगरपालिका	८	५३,८११.९०
९९	महिला साना किसान सहकारी संस्था लि. कठार	वागमती	चितवन	खैरहनी नगरपालिका	१०	३१,७६०.२१
१००	साना किसान कृषि सहकारी संस्था लि. बज्रबाराही	वागमती	मकवानपुर	थाहा नगरपालिका	६	२३,७६२.५४
१०१	साना किसान कृषि सहकारी संस्था लि. भोडाहा	मधेस	बारा	कलैया उपमहानगरपालिका	२२	४०,१६३.२६

१०२	साना किसान कृषि सहकारी संस्था लि. सखुवा धमौरा	मधेस	रौतहट	बृन्दावन नगरपालिका	७	१४,७७३.३०
१०३	साना किसान कृषि सहकारी संस्था लि. ईनर्वासिरा	मधेस	बारा	जीतपुर सिमरा उपमहानगरपालिका	१९	१९,९७१.६६
१०४	साना किसान कृषि सहकारी संस्था लि. खैरहनी	वागमती	चितवन	खैरहनी नगरपालिका	६	२४,९४४.२१
१०५	साना किसान कृषि सहकारी संस्था लि. दारेचोक	वागमती	चितवन	इच्छाकामना गाउँपालिका	४	२३,८७८.०२
१०६	साना किसान कृषि सहकारी संस्था लि. उदयपुरघुर्मी	मधेस	पर्सा	बिरगन्ज महानगरपालिका	२७	१८,६११.०४
१०७	साना किसान कृषि सहकारी संस्था लि. कनकपुर	मधेस	रौतहट	गुजरा नगरपालिका	४	३३,६०९.७७
१०८	साना किसान कृषि सहकारी संस्था लि. निचुटा	मधेस	पर्सा	पटेर्वा सुगौली गाउँपालिका	५	६,४०४.९८
१०९	साना किसान कृषि सहकारी संस्था लि. रङ्गपुर	मधेस	रौतहट	चन्द्रपुर नगरपालिका	१	१५,३२१.३२
११०	साना किसान कृषि सहकारी संस्था लि. हरैया	मधेस	बारा	करैयामाई गाउँपालिका	१	२१,०३०.२७
१११	साना किसान कृषि सहकारी संस्था लि. पिप्रारजवडा	मधेस	रौतहट	माधव नारायण नगरपालिका	७	१४,१२७.४२
११२	साना किसान कृषि सहकारी संस्था लि. हांडीखोला	वागमती	मकवानपुर	मनहरी गाउँपालिका	३	११,३३५.४५
११३	साना किसान कृषि सहकारी संस्था लि. बसामाडी	वागमती	मकवानपुर	हेटौडा उपमहानगरपालिका	१९	११,६६०.३५
११४	साना किसान कृषि सहकारी संस्था लि. पदमपुर	वागमती	चितवन	कालिका नगरपालिका	५	११,५१९.४३
शाखा कार्यालय काठमाडौं अन्तर्गत						६८,४५२.३१
११५	साना किसान कृषि सहकारी संस्था लि. रवीआपी	वागमती	काभ्रेपलान्चोक	धुलिखेल नगरपालिका	२	३८,३८७.५४
११६	साना किसान कृषि सहकारी संस्था लि. अनेकोट	वागमती	काभ्रेपलान्चोक	पाँचखाल नगरपालिका	२	३०,०६४.७७
शाखा कार्यालय गजुरी अन्तर्गत						८३१,२२१.९३
११७	साना किसान कृषि सहकारी संस्था लि. चैनपुर	वागमती	धादिङ	ज्वालामुखी गाउँपालिका	७	६४,७५४.५९
११८	साना किसान कृषि सहकारी संस्था लि. छत्रेदेउराली	वागमती	धादिङ	धुनीबेशी नगरपालिका	२	२८,१४६.७०
११९	भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	थाक्रे गाउँपालिका	२	५३,२०१.४९
१२०	साना किसान कृषि सहकारी संस्था लि. कल्लेरी	वागमती	धादिङ	गल्छी गाउँपालिका	२	५५,०७९.१९
१२१	बैरैनी साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	गल्छी गाउँपालिका	६	५५,०७९.१९
१२२	गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	थाक्रे गाउँपालिका	११	४४,१७६.२९
१२३	साना किसान कृषि सहकारी संस्था लि. कुम्पुर	वागमती	धादिङ	सिद्धलेक गाउँपालिका	६	९२,६०१.४४
१२४	साना किसान कृषि सहकारी संस्था लि. सलाङ्ग	वागमती	धादिङ	सिद्धलेक गाउँपालिका	४	८८,५३९.००
१२५	साना किसान कृषि सहकारी संस्था लि. मैदी	वागमती	धादिङ	ज्वालामुखी गाउँपालिका	२	३६,७५४.७७
१२६	साना किसान कृषि सहकारी संस्था लि. सुनौलाबजार	वागमती	धादिङ	नीलकण्ठ नगरपालिका	६	२०,७४८.४३
१२७	साना किसान कृषि सहकारी संस्था लि. सल्यानटार	वागमती	धादिङ	त्रिपुरासुन्दरी गाउँपालिका	१	३६,३०९.५१
१२८	साना किसान कृषि सहकारी संस्था लि. ढोला	वागमती	धादिङ	ज्वालामुखी गाउँपालिका	४	२७,८६६.५७
१२९	साना किसान कृषि सहकारी संस्था लि. त्रिपुरेश्वर	वागमती	धादिङ	त्रिपुरासुन्दरी गाउँपालिका	७	८,९६१.६०
१३०	जीवनपुर साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	धुनीबेशी नगरपालिका	३	४१,१३८.९३
१३१	साना किसान कृषि सहकारी संस्था लि. धुषा	वागमती	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	७	१८,३६१.८५
१३२	थाक्रे साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	थाक्रे गाउँपालिका	७	२९,१०५.७३
१३३	केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	थाक्रे गाउँपालिका	९	३१,५८४.०६
१३४	साना किसान कृषि सहकारी संस्था लि. ज्यामरुङ्ग	वागमती	धादिङ	नीलकण्ठ नगरपालिका	११	२८,५४०.५९
१३५	बागेश्वरी महिला साना किसान कृषि सहकारी संस्था लि.	वागमती	नुवाकोट	सुर्यगढी गाउँपालिका	२	२१,६९८.४५
१३६	साना किसान कृषि सहकारी संस्था लि. जिलिङ्ग	वागमती	नुवाकोट	बेलकोटगढी नगरपालिका	८	२८,०१६.४३
१३७	श्री कृष्ण साना किसान कृषि सहकारी संस्था लि. खरी	वागमती	धादिङ	ज्वालामुखी गाउँपालिका	५	१०,२७८.५६
१३८	मुरलीभञ्ज्याङ्ग साना किसान कृषि सहकारी संस्था लि.	वागमती	धादिङ	नीलकण्ठ नगरपालिका	८	१०,२७८.५६



शाखा कार्यालय पोखरा अन्तर्गत						५७३,८११.७०
१३९	साना किसान कृषि सहकारी संस्था लि. ढोरफिर्दी	गण्डकी	तनहुँ	शुक्लागण्डकी नगरपालिका	८	४६,५७५.५९
१४०	साना किसान कृषि सहकारी संस्था लि. बेगनास	गण्डकी	कास्की	पोखरा लेखनाथ महानगरपालिका	३१	२७,४८६.६३
१४१	साना किसान कृषि सहकारी संस्था लि. मनकामना	गण्डकी	गोरखा	शहीद लखन गाउँपालिका	२	४६,०८८.२४
१४२	साना किसान कृषि सहकारी संस्था लि. सुन्दरबजार	गण्डकी	लमजुङ	सुन्दरबजार नगरपालिका	६	२९,८७०.२७
१४३	फेदीखोला साना किसान कृषि सहकारी संस्था लि.	गण्डकी	स्याङ्जा	फेदीखोला गाउँपालिका	२	६९,६०१.७२
१४४	साना किसान कृषि सहकारी संस्था लि. नारायणस्थान	गण्डकी	बागलुङ	बाग्लुङ नगरपालिका	१४	३८,६०४.३४
१४५	साना किसान कृषि सहकारी संस्था लि. तंग्राम	गण्डकी	बागलुङ	काठेखोला गाउँपालिका	४	२०,६०५.३१
१४६	साना किसान कृषि सहकारी संस्था लि. भकुण्डे	गण्डकी	बागलुङ	बाग्लुङ नगरपालिका	१०	२८,३३४.३५
१४७	साना किसान कृषि सहकारी संस्था लि. दहथुम	गण्डकी	स्याङ्जा	भीरकोट नगरपालिका	२	४८,९८२.४७
१४८	महिला साना किसान कृषि सहकारी संस्था लि. सराङ्गकोट	गण्डकी	कास्की	पोखरा लेखनाथ महानगरपालिका	१८	४६,८६५.०१
१४९	साना किसान कृषि सहकारी संस्था लि. पैयूपाटा	गण्डकी	बागलुङ	बाग्लुङ नगरपालिका	१३	१५,३७८.८१
१५०	साना किसान कृषि सहकारी संस्था लि. वाजुङ्ग	गण्डकी	पर्वत	मोदी गाउँपालिका	५	१९,८७६.७४
१५१	मल्लाज साना किसान कृषि सहकारी संस्था लि.	गण्डकी	पर्वत	जलजला गाउँपालिका	३	२२,७२८.८९
१५२	साना किसान कृषि सहकारी संस्था लि. निर्मलपोखरी	गण्डकी	कास्की	पोखरा लेखनाथ महानगरपालिका	२१	२५,५२२.०८
१५३	साना किसान कृषि सहकारी संस्था लि. माभठाना	गण्डकी	कास्की	पोखरा लेखनाथ महानगरपालिका	२८	४४,०२२.१५
१५४	साना किसान कृषि सहकारी संस्था लि. रम्घाटार	गण्डकी	लमजुङ	मध्यनेपाल नगरपालिका	४	२७,८१०.७९
१५५	साना किसान कृषि सहकारी संस्था लि. पकुवा	गण्डकी	पर्वत	कुश्मा नगरपालिका	११	१५,४५८.३२
शाखा कार्यालय बुटवल अन्तर्गत						१,९०७,८२१.७०
१५६	साना किसान कृषि सहकारी संस्था लि. आनन्दवन	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	५	१७५,५९८.०९
१५७	साना किसान कृषि सहकारी संस्था लि. भलवाड	लुम्बिनी	कपिलवस्तु	बाणगंगा नगरपालिका	९	२६,४८७.९६
१५८	साना किसान कृषि सहकारी संस्था लि. मोतिपुर	लुम्बिनी	कपिलवस्तु	बाणगंगा नगरपालिका	७	६२,४४८.३५
१५९	साना किसान कृषि सहकारी संस्था लि. नरपानी	लुम्बिनी	अर्घाखाँची	सन्धिखर्क नगरपालिका	६	३५,८४३.४५
१६०	साना किसान कृषि सहकारी संस्था लि. सालभण्डो	लुम्बिनी	रुपन्देही	सैनामैना नगरपालिका	१०	६७,२५७.९६
१६१	साना किसान कृषि सहकारी संस्था लि. मधवलिा	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	१५	८७,७८८.१६
१६२	साना किसान कृषि सहकारी संस्था लि. देवदह	लुम्बिनी	रुपन्देही	देवदह नगरपालिका	६	३३,६२०.७८
१६३	साना किसान कृषि सहकारी संस्था लि. सेमलार	लुम्बिनी	रुपन्देही	बुटवल उपमहानगरपालिका	१५	६२,४०५.७८
१६४	साना किसान कृषि सहकारी संस्था लि. शंकरनगर	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	१	७५,६८७.४४
१६५	साना किसान कृषि सहकारी संस्था लि. केरवानी	लुम्बिनी	रुपन्देही	देवदह नगरपालिका	३	५१,९३४.१९
१६६	साना किसान कृषि सहकारी संस्था लि. त्रिवेणी	गण्डकी	नवलपुर	बिनयी त्रिवेणी गाउँपालिका	७	६६,७४९.०८
१६७	साना किसान कृषि सहकारी संस्था लि. रामनगर	लुम्बिनी	परासी	सुनवल नगरपालिका	१२	७२,९९८.७१
१६८	साना किसान कृषि सहकारी संस्था लि. पञ्चनगर	लुम्बिनी	परासी	बर्दघाट नगरपालिका	९	४१,५३८.९४
१६९	साना किसान कृषि सहकारी संस्था लि. बज्जरिया	लुम्बिनी	परासी	रामग्राम नगरपालिका	१८	६०,४१९.२१
१७०	साना किसान कृषि सहकारी संस्था लि. अर्घौली	गण्डकी	नवलपुर	कावासोती नगरपालिका	१४	७५,४०४.१३
१७१	साना किसान कृषि सहकारी संस्था लि. बूद्धभूमी	लुम्बिनी	कपिलवस्तु	बुद्धभूमी नगरपालिका	९	४०,८०६.४५
१७२	साना किसान कृषि सहकारी संस्था लि. माकर	लुम्बिनी	परासी	बर्दघाट नगरपालिका	४	८३,४६३.६९
१७३	साना किसान कृषि सहकारी संस्था लि. खिल्जी	लुम्बिनी	अर्घाखाँची	भुमिकास्थान नगरपालिका	६	४१,८८१.४५
१७४	साना किसान कृषि सहकारी संस्था लि. तिलकपुर	लुम्बिनी	परासी	सरावल गाउँपालिका	१	५७,०३१.५१
१७५	साना किसान कृषि सहकारी संस्था लि. दुधराक्ष	लुम्बिनी	रुपन्देही	सैनामैना नगरपालिका	८	६६,४८०.४६

१७६	साना किसान कृषि सहकारी संस्था लि. गंगोलिया	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	१७	४१,८२४.२०
१७७	साना किसान कृषि सहकारी संस्था लि. दाउन्नेदेवी	लुम्बिनी	परासी	बर्दघाट नगरपालिका	१४	५७,०४०.०८
१७८	साना किसान कृषि सहकारी संस्था लि. अर्गली	लुम्बिनी	पाल्पा	तानसेन नगरपालिका	१४	२०,३३१.३०
१७९	साना किसान कृषि सहकारी संस्था लि. पर्रोहा	लुम्बिनी	रुपन्देही	सैनामैना नगरपालिका	४	६६,२९६.४८
१८०	साना किसान कृषि सहकारी संस्था लि. करहिया	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	७	३८,३१९.३२
१८१	साना किसान कृषि सहकारी संस्था लि. गोनाहा	लुम्बिनी	रुपन्देही	मायादेवी गाउँपालिका	६	६४,३३५.१५
१८२	साना किसान कृषि सहकारी संस्था लि. टिकुलीगढ	लुम्बिनी	रुपन्देही	तिलोत्तमा नगरपालिका	१४	८८,५९४.०४
१८३	साना किसान कृषि सहकारी संस्था लि. कुमारवर्ती	गण्डकी	नवलपुर	कावासोती नगरपालिका	१७	२८,६९४.७२
१८४	साना किसान कृषि सहकारी संस्था लि. बुड्डी	लुम्बिनी	कपिलवस्तु	बुद्धभूमी नगरपालिका	४	४१,७३४.६६
१८५	साना किसान कृषि सहकारी संस्था लि. खस्यौली	लुम्बिनी	पाल्पा	रिब्दीकोट गाउँपालिका	३	१६,३९२.४०
१८६	साना किसान कृषि सहकारी संस्था लि. बडागाउँ	लुम्बिनी	गुल्मी	मुसिकोट नगरपालिका	३	५४,१८५.७७
१८७	साना किसान कृषि सहकारी संस्था लि. गौडाकोट	लुम्बिनी	गुल्मी	गुल्मी दरबार गाउँपालिका	३	३०,९३५.९७
१८८	साना किसान कृषि सहकारी संस्था लि. खाचीकोट	लुम्बिनी	अर्घाखाँची	सन्धिखर्क नगरपालिका	७	३४,९२८.४५
१८९	साना किसान कृषि सहकारी संस्था लि. खड्वावनगाई	लुम्बिनी	रुपन्देही	सुद्धोधन गाउँपालिका	२	१९,८२३.६५
१९०	साना किसान कृषि सहकारी संस्था लि. जहदा	लुम्बिनी	परासी	बर्दघाट नगरपालिका	१३	१८,५३९.७१
शाखा कार्यालय नेपालगञ्ज अन्तर्गत						८४३,५७७.६९
१९१	साना किसान कृषि सहकारी संस्था लि. महादेवपुरी	लुम्बिनी	बाँके	राप्ती सोनारी गाउँपालिका	८	५१,९२६.१२
१९२	साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीपुर	लुम्बिनी	दाङ	घोराही उपमहानगरपालिका	४	३९,२४४.११
१९३	साना किसान कृषि सहकारी संस्था लि. उरहरी	लुम्बिनी	दाङ	तुल्सीपुर उपमहानगरपालिका	११	५३,६१२.५०
१९४	साना किसान कृषि सहकारी संस्था लि. गाबरडिहा	लुम्बिनी	दाङ	गढवा गाउँपालिका	१	१६,३५८.६४
१९५	साना किसान कृषि सहकारी संस्था लि. बाङ्गोसाल	लुम्बिनी	प्युठान	सरुमारानी गाउँपालिका	१	२४,०३८.२६
१९६	नौवास्ता साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बाँके	बैजनाथ गाउँपालिका	२	४२,६३४.२४
१९७	साना किसान कृषि सहकारी संस्था लि. कचनापुर	लुम्बिनी	बाँके	राप्ती सोनारी गाउँपालिका	२	१८,२१४.३३
१९८	ताराताल साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बर्दिया	मधुवन नगरपालिका	५	६३,१५१.४८
१९९	सानोश्री साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बर्दिया	मधुवन नगरपालिका	८	५२,८१८.६१
२००	साना किसान कृषि सहकारी संस्था लि. रामपुर	लुम्बिनी	दाङ	घोराही उपमहानगरपालिका	१	३०,५९६.१५
२०१	साना किसान कृषि सहकारी संस्था लि. चिसापानी	लुम्बिनी	बाँके	बैजनाथ गाउँपालिका	१	१६,१०२.९८
२०२	साना किसान कृषि सहकारी संस्था लि. कम्दी	लुम्बिनी	बाँके	डुडुवा गाउँपालिका	४	३९,५८९.०६
२०३	नेउलापुर साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बर्दिया	ठाकुरबाबा नगरपालिका	१	३१,४५१.९५
२०४	मैनापोखर साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बर्दिया	बढैयाताल गाउँपालिका	६	३८,५६०.७४
२०५	बुढान साना किसान कृषि सहकारी संस्था लि. पदनाहा	लुम्बिनी	बर्दिया	बारबर्दिया नगरपालिका	४	४३,४६८.०२
२०६	साना किसान कृषि सहकारी संस्था लि. सतबरिया	लुम्बिनी	दाङ	लमही नगरपालिका	३	१९,८३४.६५
२०७	महिला साना किसान कृषि सहकारी संस्था लि. सौडियार	लुम्बिनी	दाङ	घोराही उपमहानगरपालिका	६	५२,३७९.४६
२०८	साना किसान कृषि सहकारी संस्था लि. पुरैनी	लुम्बिनी	बाँके	नेपालगञ्ज उपमहानगरपालिका	२२	२०,२१८.०२
२०९	साना किसान कृषि सहकारी संस्था लि. शिवपुर	लुम्बिनी	बर्दिया	ठाकुरबाबा नगरपालिका	६	२९,५७९.१४
२१०	साना किसान कृषि सहकारी संस्था लि. धनौरी	लुम्बिनी	दाङ	शान्तिनगर गाउँपालिका	७	३३,८८३.७८
२११	साना किसान कृषि सहकारी संस्था लि. श्रीगाउँ	लुम्बिनी	दाङ	दंगीशरण गाउँपालिका	६	३३,६०९.७७
२१२	डेउडाकला साना किसान कृषि सहकारी संस्था लि.	लुम्बिनी	बर्दिया	बाँसगढी नगरपालिका	८	४४,६३८.६८
२१३	साना किसान कृषि सहकारी संस्था लि. कालिका	लुम्बिनी	बर्दिया	बढैयाताल गाउँपालिका	८	३७,३८८.४२



२१४	साना किसान कृषि सहकारी संस्था लि. ढोढरी	लुम्बिनी	बर्दिया	मधुवन नगरपालिका	४	१०,२७८.५६
शाखा कार्यालय वीरेन्द्रनगर अन्तर्गत						२४६,११०.४६
२१५	साना किसान कृषि सहकारी संस्था लि. उत्तरगंगा	कर्णाली	सुर्खेत	बीरेन्द्रनगर नगरपालिका	३	७७,५६३.१८
२१६	साना किसान कृषि सहकारी संस्था लि. लाटीकोईली	कर्णाली	सुर्खेत	बीरेन्द्रनगर नगरपालिका	९	५८,२९६.८५
२१७	साना किसान कृषि सहकारी संस्था लि. रामघाट	कर्णाली	सुर्खेत	भेरीगंगा नगरपालिका	११	६,४०१.३१
२१८	साना किसान कृषि सहकारी संस्था लि. साटाखानी	कर्णाली	सुर्खेत	लेकबेशी नगरपालिका	९	१९,०४४.४३
२१९	साना किसान कृषि सहकारी संस्था लि. कपुरकोट	कर्णाली	सल्यान	कपुरकोट गाउँपालिका	३	२४,६९८.३३
२२०	साना किसान कृषि सहकारी संस्था लि. लेखफर्सा	कर्णाली	सुर्खेत	लेकबेशी नगरपालिका	१	३२,४९२.९४
२२१	साना किसान कृषि सहकारी संस्था लि. मेहेलकुना	कर्णाली	सुर्खेत	गुर्भाकोट नगरपालिका	८	२७,६१३.४१
शाखा कार्यालय अन्तरिया अन्तर्गत						२६०,३०१.१५
२२२	साना किसान कृषि सहकारी संस्था लि. दैजी	सुदुर पश्चिम	कंचनपुर	बेदकोट नगरपालिका	३	५५,३९१.३७
२२३	साना किसान कृषि सहकारी संस्था लि. श्रीपुर	सुदुर पश्चिम	कैलाली	गोदावरी नगरपालिका	८	२१,३१३.५८
२२४	साना किसान कृषि सहकारी संस्था लि. प्रतापपुर	सुदुर पश्चिम	कैलाली	लम्कि चुहा नगरपालिका	९	२०,४०५.७८
२२५	साना किसान कृषि सहकारी संस्था लि. सुडा	सुदुर पश्चिम	कंचनपुर	बेदकोट नगरपालिका	७	४२,१५१.७९
२२६	साना किसान कृषि सहकारी संस्था लि. गेटा	सुदुर पश्चिम	कैलाली	गोदावरी नगरपालिका	१	१७,९३८.४६
२२७	साना किसान कृषि सहकारी संस्था लि. त्रिभुवनवास्ति	सुदुर पश्चिम	कंचनपुर	पुनर्वास नगरपालिका	५	२४,५५०.३२
२२८	साना किसान कृषि सहकारी संस्था लि. बौनिया	सुदुर पश्चिम	कैलाली	बर्दगोरिया गाउँपालिका	२	३१,४४५.८३
२२९	साना किसान कृषि सहकारी संस्था लि. मालाखेति	सुदुर पश्चिम	कैलाली	गोदावरी नगरपालिका	२	२६,५४६.९२
२३०	साना किसान कृषि सहकारी संस्था लि. परासन	सुदुर पश्चिम	कंचनपुर	पुनर्वास नगरपालिका	२	१०,२७८.५६
२३१	साना किसान कृषि सहकारी संस्था लि. कालिका	सुदुर पश्चिम	कंचनपुर	पुनर्वास नगरपालिका	३	१०,२७८.५६
क वर्गका बैंकहरू						१३,५४३,२१६.५४
१	कृषी विकास बैंक लि.					४,३३८,०३४.७३
२	नविल बैंक लि.					२,०४३,३२३.७४
३	स्ट्याण्डर्ड चार्टर्ड बैंक लि.					१,३६५,४२६.७२
४	हिमालयन बैंक लि.					१,२५५,८०५.६२
५	नेपाल बैंक लि.					१,२१७,३४९.६३
६	नेपाल इनभेष्टमेन्ट मेगा बैंक लि.					१,००६,०२३.३०
७	नेपाल एसविआइ बैंक लि.					४९४,३४१.२६
८	एभरेष्ट बैंक लि.					४३१,८२४.९७
९	एनआइसी एसिया बैंक लि.					३९७,७२२.१९
१०	सिद्धार्थ बैंक लि.					३६६,२७६.५९
११	ग्लोबल आईएमइ बैंक लि.					२२४,९६९.८४
१२	राष्ट्रिय वाणिज्य बैंक लि.					२१७,०१८.००
१३	कुमारी बैंक लि.					१८५,०९९.९५
बैदेशिक स्वामित्व						७८४,८७८.१०
	इन्टरनेशनल फाइनान्स कर्पोरेशन					७८४,८७८.१०
अन्य संस्थापक						१७७,५९५.९६
	अन्य					३७०,०५७.९८
कुल जम्मा						२३,२९८,९४७.६९

लेखापरीक्षा प्रतिवेदन



INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF
Sana Kisan Bikash Laghubitta Bittiya Sanstha Limited

Report on the Audit of Financial Statements

Opinion

We have audited the financial statements of Sana Kisan Bikash Laghubitta Bittiya Sanstha Limited, (herein after 'the Laghubitta/company') which comprise the statement of financial position as at Ashad 31, 2080 (corresponding to July 16, 2023) and the statement of profit or loss, the statement of other comprehensive income, the statement of changes in equity, the statement of cash flows for the year then ended and a summary of significant accounting policies and other explanatory information prepared in accordance with Nepal Financial Reporting Standards (NFRS).

In our opinion, the accompanying financial statements of the Laghubitta present fairly, in all material respects, the financial position of the Laghubitta as at Ashad 31, 2080 (corresponding to July 16, 2023) and its financial performance, the statement of comprehensive income, the statement of changes in equity and the statement of cash flow for the year then ended in accordance with the Nepal Financial Reporting Standards.

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditor's Responsibilities for the Audit of the Financial Statements* section of our report. We are independent of the Laghubitta in accordance with the ICAN's *Handbook of Code of Ethics for Professional Accountants* together with the ethical requirements that are relevant to our audit of the financial statement in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and the ICAN's *Handbook of Code of Ethics for Professional Accountants*. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Other Information

Management is responsible for other information. The other information comprises the information included in the annual report, but does not include the financial statements and our auditor's report thereon. The annual report is expected to be made available to us after the date of this auditor's report.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.



In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained in the audit or otherwise appears to be materially misstated. If based on the work we have performed, we conclude that there is material misstatement of the other information, we are required to report that fact.

Key Audit Matters¹

Key audit matters are those matters that, in our professional judgment, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. Except the matters described in the basis of opinion, we have determined that there are no key audit matters for the current period to communicate in our report.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with the prevailing accounting practices, and for such internal control as management determines is necessary to enable the preparation of the financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, the management is responsible for assessing the Laghubitta's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless the management either intends to liquidate the Laghubitta or to cease operations, or has no realistic alternative but to do so.


The Audit committee composed of supervisory board of directors as members is responsible for overseeing the Laghubitta's financial reporting process.

Auditor's Responsibility for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with the NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As a part of an audit in accordance with NSAs, we exercise professional judgement and maintain professional skepticism throughout the audit. We also:

¹ As per NSA 701





- Identify and assess the risks of material misstatement of financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Laghubitta.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Laghubitta's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Laghubitta to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair representation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.




**Report on the requirements of Bank and Financial Institutions Act, 2073 and
Companies Act, 2063**

As per Section 66(3) of Bank and Financial Institutions Act, 2073 we declare that-

- replies to the queries as per the demand were provided,
- the balance sheet, off-balance sheet transactions, profit and loss account, cash flow statement and other financial statements, as well, have been prepared in such format and in accordance with such procedures as prescribed by the Rastra Bank, and whether or not they actually matched with the accounts, records, books and ledgers maintained by the bank and financial institution,
- the accounts, records, books and ledgers have been maintained accurately in accordance with prevailing laws,
- any official of the bank or financial institution has not committed any act contrary to the prevailing laws or committed any irregularity or caused any loss or damage to the bank or financial institution,
- credits have been written off as per the Credit Write-off Byelaws or directives of the Rastra Bank,
- the transactions of the financial institution have been carried on in a satisfactory manner as prescribed by the Rastra Bank,
- matters to be informed to the shareholders have been adequately provided in notes to accounts and other disclosure,

We did not come across cases, based on our audit, of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Laghubitta has acted contrary to the provisions of law or caused loss or damage to the Laghubitta or committed any misappropriation of the funds of Laghubitta and materially complied with the provisions of the Companies Act 2063 as well.



Lab Kumar Khatri, FCA
Partner

Place: Kathmandu, Nepal
Date: December 13, 2023
UDIN: 231214CA007398mwVi



SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Financial Position

As on 31st Ashar 2080

Particular	Notes	31 st Ashar 2080	32 nd Ashar 2079
Cash & Cash Equivalent	4.1	3,314,879,383.85	913,900,124.45
Statutory Balances and Due from Nepal Rastra Bank	4.2	208,994,041.76	126,960,046.37
Placement with Banks & Financial Institutions	4.3	-	-
Derivative Financial Instruments	4.4	-	-
Other Trading Assets	4.5	-	-
Loan and Advances to MFIs & Cooperatives	4.6	44,366,878,238.28	29,311,585,863.08
Loan & advances to customers	4.7	54,111,020.30	39,961,303.76
Investment Securities	4.8	57,553,223.19	190,010,000.00
Current Tax Assets	4.9	5,283,362.39	14,386,138.83
Investment Property	4.10	-	-
Property and Equipment	4.11	280,103,966.57	48,908,655.40
Goodwill and Intangible assets	4.12	92,463,827.04	1,038,078.27
Deferred tax assets	4.13	31,321,962.10	28,728,902.24
Other assets	4.14	213,804,884.11	103,600,209.14
Total Assets		48,625,393,909.59	30,779,079,321.54
Liabilities			
Due to Bank & Financial Institutions	4.15	18,148,106,727.76	8,086,472,693.25
Due to Nepal Rastra Bank	4.16	118,423,039.94	118,622,224.78
Derivative Financial Instrument	4.17	-	-
Deposits from Customers	4.18	1,855,586,420.16	-
Borrowing	4.19	19,297,396,195.19	16,304,371,659.98
Current Tax Liabilities	4.9	-	-
Provisions	4.20	-	-
Deferred Tax Liabilities	4.13	-	-
Other liabilities	4.21	571,975,665.08	2,112,006,776.60
Debt Securities Issued	4.22	-	-
Subordinated Liabilities	4.23	-	-
Total Liabilities		39,991,488,048.13	26,621,473,354.61
Equity			
Share Capital	4.24	3,331,618,204.44	1,564,413,727.60
Share Premium		18,269,713.60	18,269,713.60
Retained Earnings		1,685,135,984.20	829,136,748.98
Reserves	4.25	3,598,881,959.06	1,745,785,776.75
Total Equity		8,633,905,861.31	4,157,605,966.93
Total Liabilities & Equity		48,625,393,909.59	30,779,079,321.54
Contingent Liabilities and Commitment	4.26	16,540,439.54	7,346,821.79
Net assets value per share		259.15	265.76

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu

SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Profit or Loss

For the period ended 31st Ashar 2080

Particular	Notes	31 st Ashar 2080	32 nd Ashar 2079
Interest Income	4.27	3,027,819,323.55	2,271,699,015.00
Interest Expense	4.28	(1,359,225,984.87)	(931,839,123.63)
Net Interest Income		1,668,593,338.68	1,339,859,891.37
Commission & other Operating income			
Fees & Commission Income	4.29	-	-
Fees & Commission Expense	4.30	-	-
Net Fee & Commission Income		-	-
Net Interest, Fee & Commission Income		1,668,593,338.68	1,339,859,891.37
Net Trading Income	4.31	-	-
Other Operating Income	4.32	922,982.80	279,063.07
Total Operating Income		1,669,516,321.48	1,340,138,954.44
Impairment (Charge)/ reversal for loans & other losses	4.33	(178,844,760.59)	(55,883,919.53)
Net Operating Income		1,490,671,560.88	1,284,255,034.91
Personnel Expenses	4.34	(270,991,470.48)	(209,243,583.82)
Other Operating expenses	4.35	(71,738,844.12)	(62,506,389.35)
Depreciation & Amortization	4.36	(21,041,284.34)	(17,246,411.38)
Operating Profit		1,126,899,961.94	995,258,650.36
Non Operating Income	4.37	2,339,404.14	2,247,987.33
Non Operating Expense	4.38	-	-
Profit before Income Tax		1,129,239,366.09	997,506,637.69
Income Tax Expense	4.39	(355,672,454.20)	(300,163,799.99)
Current tax		(356,920,965.96)	(307,048,896.65)
Deferred tax		1,248,511.76	6,885,096.65
Profit for the year		773,566,911.89	697,342,837.70
Profit attribute to:			
Equity holder of the Financial Institution		773,566,911.89	697,342,837.70
Profit for the year		773,566,911.89	697,342,837.70
Earnings per share			
Basic EPS		38.66	44.58
Diluted EPS		38.66	44.58

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu



SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Comprehensive Income

For the period ended 31st Ashar 2080

Particular	Notes	31 st Ashar 2080	32 nd Ashar 2079
Net profit for the year		773,566,911.89	697,342,837.70
Other comprehensive income			
a) Items that will not be reclassified to profit or loss			
Gains/(losses) from investments in equity instruments measured at fair value			(2,141,476.00)
Gains/(losses) on Revaluation			
Actuarial gains/(losses) on defined benefit plans		(4,481,827.00)	597,774.00
Income tax relating to above items		1,344,548.10	463,110.60
Net other comprehensive income that will not be reclassified to profit or loss		(3,137,278.90)	(1,080,591.40)
b) Items that are or may be reclassified to profit or loss			
Gains/(losses) on cash flow hedge			
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)			
Income tax relating to above items			
Reclassify to profit or loss			
Net other comprehensive income that are or may be reclassified to profit or loss			
Other comprehensive income for the year, net of income tax		(3,137,278.90)	(1,080,591.40)
Total Comprehensive income for the year		770,429,632.99	696,262,246.30
Total comprehensive income for the period		770,429,632.99	696,262,246.30

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu

SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Cash Flows

For the period ended 31st Ashar 2080

Particular	Notes	31 st Ashar 2080	32 nd Ashar 2079
Cash flow from operating activities		-	-
Interest received		3,024,794,736.94	2,270,943,178.37
Fees and other income received		-	-
Dividend received		-	-
Receipts from other operating activities		922,982.80	2,527,050.40
Interest paid		(1,336,129,992.80)	(931,839,123.63)
Commission and fees paid		-	-
Cash payment to employees		(184,078,090.50)	(178,540,408.89)
Other expense paid		(83,931,421.42)	(52,636,469.17)
Operating cash flows before changes in operating assets and liabilities		1,421,578,215.03	1,110,454,227.08
(Increase)/Decrease in operating assets		(4,209,074,801.16)	(4,533,662,036.47)
Due from Nepal Rastra Bank		-	-
Placement with bank and financial institutions		(671,676,208.17)	952,844,687.28
Other trading assets		-	-
Loan and advances to MFIs & Cooperatives		(3,474,958,745.79)	(5,485,024,160.40)
Loans and advances to customers		(5,124,498.66)	(6,868,885.68)
Other assets		(57,315,348.54)	5,386,322.33
Increase/(Decrease) in operating liabilities		4,194,643,924.32	3,909,548,555.66
Due to bank and financial institutions		1,330,692,457.51	983,306,054.72
Due to Nepal Rastra Bank		(199,184.84)	(1,904,610.54)
Deposit from customers		-	-
Borrowings		2,763,666,604.21	3,211,271,438.92
Other liabilities		100,484,047.44	(283,124,327.44)
Net cash flow from operating activities before tax paid		1,407,147,338.20	486,340,746.26
Income taxes paid		(347,818,189.52)	(312,168,190.56)
Net cash flow from operating activities		1,059,329,148.68	174,172,555.70
Cash flow from Investing activities			
Purchase of investment securities		244,100,000.00	(125,622,000.00)
Receipts from sale of investment securities		-	4,621,062.83
Purchase of property and equipment		(19,152,830.42)	(12,510,040.82)
Receipt from the sale of property and equipment		-	-
Purchase of intangible assets		(1,711,950.00)	(248,600.00)
Receipt from the sale of intangible assets		-	-
Purchase of investment properties		-	-
Receipt from the sale of investment properties		-	-
Interest received		-	-
Dividend received		-	-
Net cash flow from Investing activities		223,235,219.58	(133,759,577.99)
Cash flow from financing activities			
Receipt from issue of debt securities		-	-
Repayment of debt securities		-	-
Receipt from issue of subordinated liabilities		-	-
Repayment of subordinated liabilities		-	-
Receipt from issue of shares		-	-
Dividends paid		(21,407,766.80)	(16,467,512.92)
Interest paid		-	-
Other receipt/payment		(38,222,064.01)	(13,148,531.16)
Net cash flow from financing activities		(59,629,830.79)	(29,616,044.08)
Net increase (decrease) in cash and cash equivalents		1,222,934,537.47	10,796,933.63
Cash and cash equivalents at Shrawan 1, 2079		395,922,423.41	385,125,489.50
Effect of exchange rate fluctuations on cash and cash equivalents held		-	-
Cash and cash equivalents at Ashad end 2080		1,618,856,961.03	395,922,423.41

Accompanying notes are integral part of these financial statements

As per our report of even date

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu



SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Changes in Equity

For the period ended 31st Ashar 2080

Particulars	Share Capital	Share Premium	General Reserve	Exchange Equalization Reserve	Regulatory Reserve	Fair Value Reserve	Revaluation Reserve	Retained Earning	Other Reserve	Total
Balance at Shrawan 1, 2078	1,251,530,982.08	18,269,713.60	659,407,051.82	-	15,778,476.59	3,414,831.90	-	789,069,158.63	783,646,122.23	3,521,116,336.84
Comprehensive income for the year										
Profit for the year								697,342,837.70		697,342,837.70
Other comprehensive income, net of tax										
Gains/(losses) from investments in equity instruments measured at fair value						(1,499,033.20)				(1,499,033.20)
Gains/(losses) on revaluation										
Actuarial gains/(losses) on defined benefit plans									418,441.80	418,441.80
Gains/(losses) on cash flow hedge										
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)										
Total comprehensive income for the year						(1,499,033.20)		697,342,837.70	418,441.80	696,262,246.30
Transfer From CSR Fund								7,027,096.69	(7,027,096.69)	
Fixed Assets received on grant during the year (net of depreciation charge)									(1,357,974.19)	(1,357,974.19)
Transfer to General reserve during the year			197,104,862.77					(197,104,862.77)		
Transfer to Client Protection Fund								(35,791,575.99)	35,791,575.99	
Transfer to CSR Fund								(6,973,428.38)	6,973,428.38	
Transfer to Institutional Strengthen Fund								(26,969,279.40)	26,969,279.40	
Transfer to Reconstruction Fund								(20,920,285.13)	20,920,285.13	
Transfer To RSRF Loan Loss Provision Reserve								(6,935,344.93)	6,935,344.93	
Transfer To Employee Welfare Fund								(34,867,141.88)		(34,867,141.88)
Transfer To Regulatory Reserve					6,635,785.55			(6,635,785.55)		
Expenditure from Client Protection Fund									(6,792,966.69)	(6,792,966.69)
Transfer From Fair Value Reserve			383,159.74			(1,915,798.70)		1,532,638.96		
Transactions with owners, directly recognised in equity										
Share issued										
Share based payments										
Dividends to equity holders								(16,467,512.92)		(16,467,512.92)
Bonus shares issued	312,882,745.52							(312,882,745.52)		
Cash dividend paid										
Other								(287,020.52)		(287,020.52)
Balance at Ashad end 2079	1,564,413,727.60	18,269,713.60	856,895,074.33	-	22,414,262.14	-	-	829,136,748.98	866,476,440.28	4,157,605,966.94
Balance at Shrawan 1, 2079	1,564,413,727.60	18,269,713.60	856,895,074.33	-	22,414,262.14	-	-	829,136,748.98	866,476,440.28	4,157,605,966.94
Comprehensive income for the year										
Profit for the year								773,566,911.89		773,566,911.89
Other comprehensive income, net of tax										

Particulars	Share Capital	Share Premium	General Reserve	Exchange Equalization Reserve	Regulatory Reserve	Fair Value Reserve	Revaluation Reserve	Retained Earning	Other Reserve	Total
Gains/(losses) from investments in equity instruments measured at fair value										-
Gains/(losses) on revaluation										-
Actuarial gains/(losses) on defined benefit plans									(3,137,278.90)	(3,137,278.90)
Gains/(losses) on cash flow hedge										-
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)										-
Total comprehensive income for the year								773,566,911.89	(3,137,278.90)	770,429,632.99
Transfer From CSR Fund								1,320,183.79	(1,320,183.79)	-
Fixed Assets received on grant during the year (net of depreciation charge)									83,666.38	83,666.38
Transfer to General reserve during the year			154,713,382.38					(154,713,382.38)		-
Transfer to Client Protection Fund								(7,735,669.12)	7,735,669.12	-
Transfer to CSR Fund								(7,735,669.12)	7,735,669.12	-
Transfer to Institutional Strengthen Fund								(61,885,352.95)	61,885,352.95	-
Transfer to Reconstruction Fund								(23,207,007.36)	23,207,007.36	-
Transfer to RSRF Loan Loss Provision Reserve								(2,855,219.75)	2,855,219.75	-
Transfer To Employee Welfare Fund										-
Transfer To Regulatory Reserve					(127,699,363.89)			127,699,363.89		-
Transfer To Restructuring Reserve								(18,767,114.82)	18,767,114.82	-
Expenditure from Client Protection Fund									(20,372,903.82)	(20,372,903.82)
Transfer From Deferred Tax Reserve					10,422,740.38				(10,422,740.38)	-
Transactions with owners, directly recognised in equity										-
Share issued										-
Share based payments										-
Dividends to equity holders								(21,407,766.80)		(21,407,766.80)
Bonus shares issued	406,747,569.18							(406,747,569.18)		-
Cash dividend paid										-
Reserve Added Through Acquisition	1,360,456,908.00		757,736,132.00		234,463,711.00	42,899,737.19	10,410,000.00	658,467,527.11	683,133,250.65	3,747,567,265.95
Other										-
Balance at Ashad end 2080	3,331,618,204.44	18,269,713.60	1,769,344,588.71	-	139,601,349.63	42,899,737.19	10,410,000.00	1,685,135,984.19	1,636,626,283.53	8,633,905,861.31

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal Act Chief Manager Head-Finance & HR Division	Dr. Nav Raj Simkhada Deputy CEO	Dr. Shiv Ram Prasad Koirala CEO	Khem Bahadur Pathak Chairman	CA. Laba Kumar Khatri Partner For Sujan Kafle & Associates Chartered Accountants
Umesh Lamsal Director	Bhim Prasad Timalisina Director	Samata Pant (Bhatta) Director	Jayendra Bikram Shah Director	Dr. Babu Kaji Thapa Director

Date: 2080-08-27
Place: Kathmandu



SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Changes in Other Equity

For the period ended 31st Ashar 2080

Particulars	Capital Reserve Fund	Deferred Tax Reserve	Client Protection Fund	Corporate Social Responsibility Fund	Actuarial Reserve	Loan Amortization Fund	Replication Fund	Institutional Strengthening Fund	Rural Self Reliance Fund	Reconstruction Fund	Remittance Risk Fund	Investment Adjustment Reserve	Restructuring Reserve	Merger/Acquisition Reserve	Employee Training Fund	Total	
Balance at Shrawan 1, 2078	270,961,321.17	6,611,730.66	95,331,455.68	26,913,341.74	(715,528.80)	103,661,613.00	10,509,554.00	167,348,063.27	9,271,892.62	93,467,845.21	274,833.67	10,000.00	-	-	-	783,646,122.23	
Adjustment/Restatement	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Adjusted/Restated balance at Shrawan 1, 2078	270,961,321.17	6,611,730.66	95,331,455.68	26,913,341.74	(715,528.80)	103,661,613.00	10,509,554.00	167,348,063.27	9,271,892.62	93,467,845.21	274,833.67	10,000.00	-	-	-	783,646,122.23	
Fixed Assets received on Grant	889,919.91	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	889,919.91
Less: Depreciation/write off of grant assets	(2,247,894.10)	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	(2,247,894.10)
Transfer from OCI	-	-	-	418,441.80	-	-	-	-	-	-	-	-	-	-	-	-	418,441.80
Transfer from retained earning during the year	-	-	35,791,575.99	6,973,428.38	-	-	-	26,969,279.40	6,935,344.93	20,920,285.13	-	-	-	-	-	-	97,589,913.83
Expenditure from Fund during the year	-	-	(6,792,966.69)	(7,027,096.69)	-	-	-	-	-	-	-	-	-	-	-	-	(13,820,063.38)
Transfer to retained earning during the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Balance at Ashad end 2079	269,603,346.98	6,611,730.66	124,330,064.98	26,859,673.43	(297,087.00)	103,661,613.00	10,509,554.00	194,317,342.67	16,207,237.55	114,388,130.34	274,833.67	10,000.00	-	-	-	866,476,440.28	
Balance at Shrawan 1, 2079	269,603,346.98	6,611,730.66	124,330,064.98	26,859,673.43	(297,087.00)	103,661,613.00	10,509,554.00	194,317,342.67	16,207,237.55	114,388,130.34	274,833.67	10,000.00	-	-	-	866,476,440.28	
Fixed Assets received on Grant	2,423,070.52	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	2,423,070.52
Less: Depreciation/write off of grant assets	(2,339,404.14)	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	(2,339,404.14)
Transfer from OCI	-	-	-	(3,137,278.90)	-	-	-	-	-	-	-	-	-	-	-	-	(3,137,278.90)
Transfer from retained earning during the year	-	-	7,735,669.12	7,735,669.12	-	-	-	61,885,352.95	2,855,219.75	23,207,007.36	18,767,114.82	-	-	-	-	-	122,186,033.11
Expenditure from Fund during the year	-	-	(20,372,903.82)	(1,320,183.79)	-	-	-	-	-	-	-	-	-	-	-	-	(21,693,087.61)
Creation of GoodWill	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to retained earning during the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-	89,808,920.83	-	-	89,808,920.83
Transfer To Regulatory Reserve	(10,422,740.38)	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	(10,422,740.38)
Transfer From Share Capital	203,286,664.36	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	203,286,664.36
Reserve Added Through Acquisition	305,087,002.80	3,811,009.72	85,468,761.75	5,692,086.20	(13,984,845.01)	-	-	-	-	-	-	3,822,650.00	-	-	141,000.00	390,037,665.46	
Balance at Ashad end 2080	778,060,880.52	-	197,161,592.03	38,967,244.96	(17,419,210.91)	103,661,613.00	10,509,554.00	256,202,695.62	19,062,457.30	137,595,137.70	274,833.67	3,832,650.00	18,767,114.82	89,808,920.83	141,000.00	1,636,626,283.53	

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalisina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu

SANA KISAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Babarmahal, Kathmandu

Statement of Distributable Profit or Loss

For the year ended 31st Ashar 2080

(As Per NRB Regulation)

Particular	31 st Ashar 2080	32 nd Ashar 2079
Net Profit or (loss) as per Statement of Profit or Loss	773,566,911.89	697,342,837.70
Appropriations:		
a. General Reserve	(154,713,382.38)	(197,104,862.77)
b. Foreign exchange fluctuation fund		
c. Capital redemption reserve		
d. Corporate Social Responsibility fund	(7,735,669.12)	(6,973,428.38)
e. Employees Training Fund		
f. Client Protection fund	(7,735,669.12)	(35,791,575.99)
j. Other		
Staff Welfare Fund	-	(34,867,141.88)
RSRF Loan Loss Provision Reserve	(2,855,219.75)	(6,935,344.93)
Institutional Strengthening Fund	(61,885,352.95)	(26,969,279.40)
Reconstruction Fund	(23,207,007.36)	(20,920,285.13)
Restructuring Reserve	(18,767,114.82)	-
Profit or (loss) before regulatory adjustment	496,667,496.40	367,780,919.21
Regulatory adjustment		
a. Interest receivable (-)/previous accrued interest received (+)	219,427,613.77	293,979.90
b. Short loan loss provision in accounts (-)/reversal (+)		-
c. Short provision for possible losses on investment (-)/reversal (+)		-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)		-
e. Deferred tax assets recognized (-)/ reversal (+)	1,217,949.86	(7,348,207.25)
f. Goodwill recognized (-)/ impairment of Goodwill (+)	(89,808,920.83)	-
g. Bargain purchase gain recognized (-)/reversal (+)		-
h. Actuarial loss recognized (-)/reversal (+)	(3,137,278.91)	418,441.80
i. Other (+/-)		-
Net Profit for the period end available for distribution	624,366,860.28	361,145,133.66
Opening Retained Earning	829,136,748.98	789,069,158.63
Adjustment(+/-)	659,787,710.90	8,272,715.13
Reserve Added Through Acquisition	658,467,527.11	-
Transfer From Fair Value Reserve	-	1,532,638.96
Transfer From CSR Fund	1,320,183.79	7,027,096.69
Other Adjustment	-	(287,020.52)
Distribution:	(428,155,335.97)	(329,350,258.44)
Bonus Share Issued	(406,747,569.18)	(312,882,745.52)
Cash Dividend Paid	(21,407,766.80)	(16,467,512.92)
Total Distributable Profit or (Loss) as on Qtr End Date	1,685,135,984.19	829,136,748.98

As per our report of even date

Accompanying notes are integral part of these financial statements

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujan Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu



Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited

Notes to the Financial Statements

For the Year Ended 31st Ashar 2080 (16th July, 2023)

1. REPORTING ENTITY

Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited (SKBBL / Microfinance/ the Company) was registered at Office of Company Registrar as Public Limited Company on 2058/03/22 with registration number of 105635/057/058. Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited (SKBBL) or “the Microfinance” or “the Company”) obtained license from Nepal Rastra Bank as ‘D’ class national level financial institution for working as a major wholesale lending microfinance institution. SKBBL provides wholesale credit and technical support services to Small Farmers Cooperatives (SFACLs) and other cooperatives. It provides various development programs to ensure access to microfinance services for the poor and small farmers across the country.

SKBBL operates its business from its corporate office at Babarmahal, Kathmandu. It has 12 area offices spread across Nepal. The Microfinance is listed in Nepal Stock Exchange and is trading under the code SKBBL.

Authorized capital of SKBBL is NPR 5,000,000,000.00 (shares of NPR 100 each), Issued Capital of SKBBL is NPR 3,331,618,204.44 (Shares of NPR 100 each), and Paid-up capital is NPR 3,331,618,204.44 (shares of NPR 100 each). The shareholder composition of the microfinance (as of 2080-03-31) is presented in Note 4.24.

2. BASIS OF PREPARATION

The principal accounting policies applied in the preparation of these financial statements are set out below.

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss and Statement of Other Comprehensive Income shown in two separate statements, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts. The significant accounting policies applied in the preparation of financial statements are set out below in point number 3. These policies are consistently applied to all the years presented, except for the changes in accounting policies disclosed specifically.

2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards

(NFRS) as adopted by the Accounting Standards Board (ASB) – Nepal. The financial statements have been prepared on the going concern basis.

The financial statement comprises the Statement of Financial Position, Statement of Profit or Loss, Statement of Total Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows and Notes comprising summary of significant accounting policy and other explanatory notes. The significant accounting policies applied in the preparation of financial statements are set out below in point number 3. These policies are consistently applied to all the years presented, except for the changes in accounting policies disclosed specifically. SKBBL presents its statement of financial position broadly in order of liquidity, an analysis regarding recovery or settlement within twelve months after the reporting date (current) and more than twelve months after the reporting date (non-current) is presented in the respective notes.

2.1.1 Reporting pronouncements

The Accounting Standards Board of Nepal has developed NFRS 2013 (updated 2018) by converging with International Financial Reporting Standards 2018 (IFRS) as issued by the International Accounting Standards Board (IASB). The Institute of Chartered Accountants of Nepal has pronounced implementation of NFRS. Accordingly, the accompanying financial statements for the year ended July 16, 2023 are prepared in accordance with NFRS.

2.1.2 Carve-outs in NFRS

The ICAN, on recommendation from ASBN, has issued following carve-outs in the implementation of NFRS at licensed banks and financial institutions and has also prescribed alternative treatments explained below:

- NFRS 9 – “Financial Instruments” Carve out from Para 5.5 relating to impairment: An entity shall assess at the end of each reporting Period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortised cost is impaired. If any such evidence exists, the entity shall apply paragraph 5 (given below) to determine the amount of any impairment loss unless the entity is a bank or financial institution registered

as per Bank and Financial Institution Act 2073. Such entities shall measure impairment loss on loan and advances as the higher of amount derived as per the norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 5 and shall apply paragraph 5 to measure the impairment loss on financial assets other than loan and advances. The entity shall disclose the impairment loss as per this carve-out and amount of impairment loss determined as per paragraph 5.

SKBBL has adopted this mandatory treatment. As a result of this treatment, SKBBL has recognized impairment loss on loans and advances at the higher of the amount derived as per prudential norms specified in NRB directive and the amount derived from incurred loss model. SKBBL has recognized impairment loss on other financial assets measured at amortized cost in accordance with NFRS 9.

- b) NFRS 9 – “Financial Instruments” Carve out from Para 5.4 relating to Effective Interest Rate: Effective interest rate is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial asset or financial liability to the gross carrying amount of a financial asset or to the amortized cost of a financial liability. When calculating the effective interest rate, an entity shall estimate the expected cash flows by considering all the contractual terms of the financial instrument (for example, prepayment, extension, call, and similar options) but shall not consider the expected credit losses. The

calculation includes all fees and points paid or received unless it is immaterial or impracticable to determine reliably between parties to the contract that are an integral part of the effective interest rate (see paragraphs 8s.4.1-8s.4.3), transaction costs, and all other premiums or discounts. There is a presumption that the cash flows and the expected life of a group of similar financial instruments can be estimated reliably. However, in those rare cases when it is not possible to reliably estimate the cash flows or the expected life of a financial instrument (or group of financial instruments), the entity shall use the contractual cash flows over the full contractual term of the financial instrument (or group of financial instruments). SKBBL has no practice of charging management fees or commission on loans and advances. So the applicable interest rate is effective interest rate for the loan.

2.2 Reporting Period and Approval of financial statements

Reporting Period is a period from the first day of Shrawan (mid-July) of any year to the last day of Ashadh (mid-July) of the next year as per Nepalese calendar.

The current year period refers to 1st Shrawan 2079 to 31st Ashadh 2080 as per Nepalese Calendar corresponding to 17th July 2022 to 16th July 2023 as per English Calendar and corresponding previous year period is 1st Shrawan 2078 to 32nd Ashadh 2079 as per Nepalese Calendar corresponding to 16th July 2021 to 16th July 2022 as per English Calendar.

Relevant Financial Statement	Nepalese Calendar Date/Period	English Calendar Date/Period
Statement of Financial Position	31 Ashad 2080	16 July 2023
Statement of Profit/Loss	1 Shrawan 2079 to 31 Ashar, 2080	17 July 2022 to 16 July 2023
Statement of Other Comprehensive Income	1 Shrawan 2079 to 31 Ashar, 2080	17 July 2022 to 16 July 2023
Statement of Cash flow	1 Shrawan 2079 to 31 Ashar, 2080	17 July 2022 to 16 July 2023
Statement of Changes in Equity	1 Shrawan 2079 to 31 Ashar, 2080	17 July 2022 to 16 July 2023

Accompanied financial statements have been adopted by the Board of Directors on its meeting no 22 and have been recommended for approval by shareholders in the Annual General Meeting. SKBBL prepared its financial statements in accordance with the requirements of Nepal Financial Reporting Standards.

2.3 Functional and presentation currency

The financial statements are presented in Nepalese Currency (NPR) (rounded to the nearest paisa unless otherwise stated), which is the company's functional currency. SKBBL determines the functional currency and items included in the financial statements are measured using that functional currency.



2.4 Use of Estimates, assumptions and judgments

The preparation of SKBBL's financial statements requires management to make judgements, estimates and assumptions that affect the reported amount of revenues, expenses, assets and liabilities, and the accompanying disclosures, as well as the disclosure of contingent liabilities. Management believes that the estimates used in the preparation of the financial statements are prudent and reasonable estimates and underlying assumptions are reviewed on an ongoing basis.

Information about assumptions, estimates and judgement used in preparation of financial statements for 2079/80 that have a significant risk of resulting in a material adjustment within the next financial year are:

- Key assumptions used in discounted cash flow projections.
- Measurement of defined benefit obligations.
- Provisions, commitments and contingencies.
- Determination of net realizable value.
- Determination of useful life of the property, plants and equipment.
- Assessment of SKBBL's ability to continue as going concern.
- Determination of fair value of financial instruments; and property and equipment.
- Impairment of financial and non-financial assets.
- Assessment of current as well as deferred tax.

2.5 Changes in Accounting policies

SKBBL has consistently applied the accounting policies to all periods presented in these financial statements except for new or revised statements and interpretations implemented during the year. The nature and effect of new standards and interpretations are discussed in note that follows.

2.6 New reporting standards in issue but not yet effective

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB- after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS. The standards and interpretations that are issued, but not yet effective, up to the date of issuance of SKBBL's financial statements are disclosed below. SKBBL intends to adopt these standards, if applicable, when they become effective.

NFRS 14 Regulatory Deferral Accounts, NFRS 15 Revenue from Contracts with Customers, has been

issued but is not effective until current period.

2.7 New Standard and Interpretation not adopted:

All Accounting standards along with carve outs, issued by the Institute of Chartered Accountants of Nepal (ICAN) has been incorporated.

2.8 Discounting

Discounting has been applied where assets and liabilities are non-current where the impact of the discounting is material.

3. SIGNIFICANT ACCOUNTING POLICIES

The principal accounting policies applied by SKBBL in the preparation of these financial statements are presented below. These policies have been consistently applied to all the years presented unless stated otherwise.

3.1 Basis of Measurement

The financial statements are prepared on the historical-cost basis except for the required material items in the statement of financial position where it has been disclosed as measured at fair value or otherwise.

Estimates and underlying assumptions are reviewed on an ongoing basis and are based on historical experience and other factors, including expectations of future events that are believed to be reasonable under the circumstances. Actual results could differ from those estimates. The estimates and judgements used in the preparation of the financial statements are continuously evaluated by SKBBL. Any revision to accounting estimates are recognized prospectively in the period in which the estimates are revised and in the future periods. The areas involving a higher degree of judgement or complexity, or areas where assumptions and estimates are significant to the financial statements, are disclosed in notes that follow.

3.2 Business Combination

During the fiscal year 2079-80, the Financial Institution has acquired erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited which was "D" class licensed financial institution. Accounting for acquisition of RMDC Laghubitta Bittiya Sanstha Limited has been done as per NFRS 3 – Business Combination and Guidance Note on the same issued by ICAN dated July 31, 2022 and directive issued by Nepal Rastra Bank.

3.3 Cash and Cash Equivalents

The fair value of Cash and Cash Equivalents is the carrying amount. Cash and Cash Equivalents represent the amount of cash in hand, balances with other bank and financial institutions, money at short notice and

highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by SKBBL in the management of short-term commitment.

3.4 Financial assets and financial liabilities

Recognition

The Microfinance initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. SKBBL initially recognize loans and advances and debt securities/ subordinated liabilities issued on the date that they are originated which is the date that the microfinance becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which SKBBL commits to purchase/ acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date. All financial assets and liabilities are initially recognized at their cost value and are subsequently presented as per NFRS based on the respective classification.

Classification

i. Financial Assets

The Microfinance classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Microfinance's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets. The two classes of financial assets are as follows:

1. Financial assets measured at amortized cost

The Microfinance classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- a) The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- b) The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

2. Financial asset measured at fair value

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

a) Financial assets at fair value through profit or loss

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

b) Financial assets at fair value through other comprehensive income

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Microfinance makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value though other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

ii. Financial Liabilities

The Microfinance classifies the financial liabilities as follows:

a) Financial liabilities at fair value through profit or loss

Financial liabilities are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized at profit or loss

b) Financial liabilities measured at amortized cost

All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently measured at amortized cost using effective interest method.

Measurement

Financial assets at FVTOCI

On initial recognition, the Microfinance can make an irrevocable election (on an instrument-by instrument basis) to present the subsequent changes in fair value in other comprehensive income pertaining to investments in equity instruments. This election is not permitted if the equity investment is held for trading. These elected investments are initially measured at fair value. Subsequently, they are measured at fair value with gains and losses arising from



changes in fair value recognized in other comprehensive income and accumulated in the 'Fair Value Reserve'. The cumulative gain or loss is not reclassified to Statement of Profit and Loss on disposal of the investments.

A financial asset is held for trading if:

- it has been acquired principally for the purpose of selling it in the near term; or
- on initial recognition it is part of a portfolio of identified financial instruments that the Company manages together and has a recent actual pattern of short-term profit-taking; or
- it is a derivative that is not designated and effective as a hedging instrument or a financial guarantee.

Dividends on these investments in equity instruments are recognized in Statement of Profit and Loss when the Microfinance's right to receive the dividends is established, it is probable that the economic benefits associated with the dividend will flow to the entity, the dividend does not represent a recovery of part of cost of the investment and the amount of dividend can be measured reliably. Dividends recognized in Statement of Profit and Loss are included in the 'Net Trading Income' line item.

Financial assets at fair value through profit or loss (FVTPL)

Investments in equity instruments are classified as at FVTPL, unless the Microfinance irrevocably elects on initial recognition to present subsequent changes in fair value in other comprehensive income for investments in equity instruments which are not held for trading.

Debt instruments that do not meet the amortized cost criteria or FVTOCI criteria (see above) are measured at FVTPL. In addition, debt instruments that meet the amortized cost criteria or the FVTOCI criteria but are designated as at FVTPL are measured at FVTPL.

A financial asset that meets the amortized cost criteria or debt instruments that meet the FVTOCI criteria may be designated as at FVTPL upon initial recognition if such designation eliminates or significantly reduces a measurement or recognition inconsistency that would arise from measuring assets or liabilities or recognizing the gains and losses on them on different bases.

Financial liabilities at FVTPL

Financial liabilities are classified as at FVTPL when the financial liability is held for trading or is designated as at FVTPL.

A financial liability is classified as held for trading if:

- it has been incurred principally for the purpose of repurchasing it in the near term; or
- on initial recognition it is part of a portfolio of identified financial instruments that the Company

manages together and has a recent actual pattern of short-term profit-taking; or

A financial liability other than a financial liability held for trading may be designated as at FVTPL upon initial recognition if:

- such designation eliminates or significantly reduces a measurement or recognition inconsistency that would otherwise arise;
- the financial liability forms part of a company of financial assets or financial liabilities or both, which is managed and its performance is evaluated on a fair value basis, in accordance with the Company's documented risk management or investment strategy, and information about the Company is provided internally on that basis; or
- it forms part of a contract containing one or more embedded derivatives, and NFRS 9 permits the entire combined contract to be designated as at FVTPL in accordance with NFRS 9

Financial liabilities at FVTPL are stated at fair value, with any gains or losses arising on re-measurement recognized in Statement of Profit and Loss. The net gain or loss recognized in Statement of Profit and Loss incorporates any interest paid on the financial liability.

However, for non-held-for-trading financial liabilities that are designated as at FVTPL, the amount of change in the fair value of the financial liability that is attributable to changes in the credit risk of that liability is recognized in other comprehensive income, unless the recognition of the effects of changes in the liability's credit risk in other comprehensive income would create or enlarge an accounting mismatch in profit or loss, in which case these effects of changes in credit risk are recognized in Statement of Profit and Loss. The remaining amount of change in the fair value of liability is always recognized in Statement of Profit and Loss. Changes in fair value attributable to a financial liability's credit risk that are recognized in other comprehensive income are reflected immediately in retained earnings and are not subsequently reclassified to Statement of Profit and Loss.

Financial liabilities subsequently measured at amortized cost

Financial liabilities that are not held-for-trading and are not designated as at FVTPL are measured at amortized cost at the end of subsequent accounting periods. The carrying amounts of financial liabilities that are subsequently measured at amortized cost are determined based on the effective interest method. Interest expense that is not capitalized as part of costs

of an asset is included in the 'Interest Expenses' line item.

The effective interest method is a method of calculating the amortized cost of a financial liability and of allocating interest expense over the relevant period.

De-recognition

Financial assets are derecognized when the rights to receive cash flows from the assets have expired or where the Microfinance has transferred substantially all risks and rewards of ownership. If substantially all the risks and rewards have been neither retained nor transferred and the Microfinance has retained control, the assets continue to be recognized to the extent of the Microfinance's continuing involvement.

Financial liabilities are derecognized when they are extinguished. A financial liability is extinguished when the obligation is discharged, cancelled or expires.

Determination of fair value

'Fair value' is the price that would be received to sell an asset or paid to transfer a liability (exit price) in an orderly transaction between market participants at the measurement date in the principal or, in its absence, the most advantageous market to which SKBBL has access at that date. The fair value of a liability reflects its non-performance risk.

The fair value measurement hierarchy is as follows:

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where there are unobservable inputs of the instruments. The inputs are not based on observable market data.

The best evidence of the fair value of a financial instrument at initial recognition is normally the transaction price i.e. the fair value of the consideration given or received. If the Microfinance determines that the fair value at initial recognition differs from the transaction price and the fair value is evidenced neither by a quoted price in an active market for an identical asset or liability (Level 01 valuation) nor based on a valuation technique that uses only data from observable markets (Level 02 valuation), then the financial instrument is initially measured at fair value, adjusted to defer the difference between the fair value at initial recognition and the transaction

price. Subsequently, that difference is recognized in profit or loss on an appropriate basis over the life of the instrument but not later than when the valuation is wholly supported by observable market data or the transaction is closed out. In case the fair value is evidenced by a quoted price in an active market for an identical asset or liability (Level 01 valuation), the difference between the transaction price and fair value is recognized in profit or loss immediately.

Impairment

At each reporting date, the Microfinance assesses whether there is objective evidence that a financial asset or group of financial assets not carried at fair value through profit or loss are impaired. A financial asset or a group of financial assets is impaired when objective evidence demonstrates that a loss event has occurred after the initial recognition of the asset(s), and that the loss event has an impact on the future cash flows of the asset(s) that can be estimated reliably.

Objective evidence that financial assets are impaired can include significant financial difficulty of the borrower or issuer, default or delinquency by a borrower, restructuring of a loan or advance by SKBBL on terms that SKBBL would not otherwise consider, indications that a borrower or issuer will enter bankruptcy, the disappearance of an active market for a security, or other observable data relating to a group of assets such as adverse changes in the payment status of borrowers or issuers in the group, or economic conditions that correlate with defaults in the group. In addition, for an investment in an equity security, a significant or prolonged decline in its fair value below its cost is objective evidence of impairment.

In case of financial difficulty of the borrower, SKBBL considers to restructure loans. This may involve extending the payment arrangements and agreement of new loan conditions. Once the terms have been renegotiated, any impairment is measured using the EIR method and the loan is no longer considered past due. Management continually reviews renegotiated loans to ensure that all criteria are met and that future payments are likely to occur. The loans continue to be subject to an individual or collective impairment assessment, calculated using the loan's original EIR.

Impairment of financial assets measured at amortized cost

The Microfinance considers evidence of impairment for loans and advances measured at amortized cost at both specific asset and collective level. SKBBL first assesses individually whether objective evidence



of impairment exists for financial assets that are individually significant and that are not individually significant are assessed on collectively.

If there is objective evidence that an impairment loss has been incurred, the amount of the loss is measured as the difference between the asset's carrying amount and the present value of estimated future cash flows. The carrying amount of the asset is reduced through the use of an allowance account and the amount of the loss is recognized in profit or loss. Interest income continues to be accrued on the reduced carrying amount and is accrued using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss.

All individually significant loans and advances; measured at amortized cost found not to be specifically impaired and those that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances with similar risk characteristics.

All individually significant loans and advances are assessed for specific impairment. Those found not to be specifically impaired are then collectively assessed for any impairment that has incurred but not yet identified. Loans and advances that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances with similar risk characteristics.

Impairment of loans and advances portfolios are based on the judgments in past experience of portfolio behavior. In assessing collective impairment, the Microfinance uses historical trends of the probability of default, the timing of recoveries and the amount of loss incurred, adjusted for management's judgment as to whether current economic and credit conditions are such that the actual losses are likely to be greater or less than suggested by historical trends. Default rates, loss rates and the expected timing of future recoveries are regularly benchmarked against actual outcomes to ensure that they remain appropriate.

Impairment losses on assets measured at amortized cost are calculated as the difference between the carrying amount and the present value of estimated future cash flows discounted at the asset's original effective interest rate.

Loans together with the associated allowance are written off when there is no realistic prospect of future recovery and all collateral has been realized or has been transferred to the Microfinance. If in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an

event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the allowance account. If a write off is later recovered, the recovery is recognized in the 'Net Operating Income'.

Impairment of investment in equity instrument classified as fair value through other comprehensive income

Objective evidence of impairment of investment in an equity instrument is a significant or prolonged decline in its fair value below its cost. Impairment losses are recognized by reclassifying the losses accumulated in the fair value reserve in equity to profit or loss. The cumulative loss that is reclassified from equity to profit or loss is the difference between the acquisition cost, net of any principal repayment and the current fair value, less any impairment loss recognized previously in profit or loss.

3.5 Trading Asset:

Financial assets are classified as trading assets (held for trading) if they have been acquired principally for the purpose of selling in the near term, or form part of a portfolio of identified financial instruments that are managed together and for which there is evidence of a recent pattern of short-term profit taking. They are recognized on trade date, when the bank enters into contractual arrangements with counterparties, and are normally derecognized when sold. They are initially measured at fair value, with transaction costs taken to profit or loss. Subsequent changes in their fair values are recognized in profit or loss.

3.6 Property and Equipment

a) Recognition and Measurement

Property and Equipment are recognized if it is probable that future economic benefits associated with the assets will flow to the Microfinance and the cost of the asset can be reliably measured. The cost includes expenditures that are directly attributable to the acquisition of the assets. Cost of self-constructed assets includes followings:

- Cost of materials and direct labour;
- Any other cost directly attributable to bringing the assets to the working condition for their intended use; and
- Capitalized borrowing cost

b) Depreciation-Rate applied is charged as per NAS-16

Property, plant and equipment are depreciated from the date they are available for use, on straight line method over estimated useful

lives as determined by the Management. Depreciation is recognized in profit or loss. Charging of depreciation is ceased from the earlier of the date from which the asset is classified as held for sale or is derecognized. Property, plant & equipment and Intangible assets (software) are stated at cost less accumulated depreciation (Cost Model).

For assets purchased/sold during the year, depreciation is provided up to the date of use on pro-rata basis.

Assets	Useful Life
Computer & Accessories	4 Years
Furnishing	4 Years
Furniture and Fixtures	4 Years
Office Equipment	4 Years
Plant & Machinery	7 Years
Other Assets	7 Years
Vehicle	5 years
Building	20 years
<i>Leasehold assets are capitalized at cost and amortized over period of lease.</i>	

The assets' residual values and useful lives are reviewed, and adjusted if appropriate, at each statement of financial position date. The value of the assets fully depreciated but continued to be in use is considered not material.

The assets acquired from RMDC are measured at fair value and the date of purchase of those acquired assets are considered at the acquisition date of RMDC (ie 2080.03.24) for calculating depreciation for those assets.

At each reporting date, assets are also assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately to the recoverable amount.

Assets with costs less than NPR5,000 are charged off on purchase as revenue expenditure.

Gains and losses on disposals are included in the Statement of Profit or Loss.

3.7 Goodwill Intangible Assets

Intangible assets with finite useful lives that are acquired separately are carried at cost less accumulated amortization and accumulated impairment losses.

Intangible assets with indefinite useful lives are tested for impairment annually either individually or at the cash generating unit level. Such intangibles are not

amortized. The useful life of an intangible asset with an indefinite life is reviewed annually to determine whether indefinite life assessment continues to be supportable. If not, the change in the useful life assessment from indefinite to finite is made on a prospective basis.

The intangible asset with finite useful lives are amortized over the useful economic life and assessed for impairment whenever there is an indication that the intangible asset may be impaired. The amortization period and the amortization method for an intangible asset with a finite useful life are reviewed at least at each financial year end. Changes in the expected useful life or the expected pattern of consumption of future economic benefits embodied in the asset are accounted for by changing the amortization period or method, as appropriate, and are treated as changes in accounting estimates. The amortization expense on intangible assets with finite lives is recognized in the statement of profit or loss.

Gains or losses arising from de-recognition of an intangible asset are measured as the difference between the net disposal proceeds and the carrying amount of the asset and are recognized in the statement of profit or loss when the asset is derecognized.

Certain computer software costs are capitalized and recognized as intangible assets based on materiality, accounting prudence and significant benefits expected to flow therefrom for a period longer than one year.

The estimated useful lives of significant items of intangible assets for current year and comparative periods are as follows:

Class of Assets	Useful Life
Computer software	5 years

Goodwill arising out of acquisition is initially measured at cost. Goodwill is measured at the excess of the aggregate of the consideration transferred over the net identifiable assets acquired and liabilities assumed.

Subsequent to initial recognition, goodwill is measured at cost less accumulated impairment losses. At the reporting date, the company has recognized the goodwill as intangible asset that has been arisen from the acquisition of erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited.

The Goodwill recognized upon acquisition of erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited has been assessed for impairment and indication of impairment of such goodwill has not been observed



at the end of the reporting period. These acquisitions have resulted in synergistic growth in the business of the Group with significant boost observed in many key areas. As the assets acquired from these acquisitions along with the goodwill will continue to provide support in generation of future cash flows as well, the probability of the goodwill being impaired is assessed to be very low. The impairment indicators are being monitored regularly.

3.8 Investment Property:

Investment properties are land or building or both other than those classified as property and equipment under NAS 16 – “Property, Plant and Equipment”; and assets classified as non-current assets held for sale under NFRS 5 – “Non-Current Assets Held for Sale and Discontinued Operations”. Land and Building acquired as non-banking assets are recognized as investment property.

Investment properties are initially measured at cost, including transaction costs. Subsequently all investment properties are reported at fair value with any gains or losses in fair value reported in the statement of profit and loss as they arise. No depreciation is charged in investment property as they are not intended for the owner-occupied use.

3.9 Income Tax

The Microfinance is subject to tax laws of Nepal. Income taxes have been calculated as per the provisions of the Income Tax Act, 2058.

Income tax comprises current and deferred tax. Income tax expense is recognized in the statement of profit or loss except to the extent it relates to items directly recognized in equity or in other comprehensive income.

Current Tax

Current tax is the amount of tax payable based on the taxable profit for the year. Taxable profit differs from ‘profit before tax’ as reported in the statement of profit and loss because of items of income or expense that are taxable or deductible in other years and items that are never taxable or deductible.

Current income tax assets and liabilities for the current period are measured at the amount expected to be recovered from or paid to the taxation authorities. The tax rates and tax laws used to compute the amount are those that are enacted or substantively enacted by the reporting date in the countries where the Company operates and generates taxable income. Current income tax assets and liabilities also include adjustments for tax expected to be payable or recoverable in respect of previous periods.

Deferred Tax

Deferred tax is provided in full, using the liability method, on temporary differences arising between the tax bases of assets and liabilities and their carrying amounts in the financial statements. Deferred tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred tax asset is realized or the deferred tax liability is settled.

Deferred tax assets are recognized where it is probable that future taxable profit will be available against which the temporary differences can be utilized.

Deferred tax relating to items which are charged or credited directly to equity, is credited or charged directly to equity and is subsequently recognized in the statement of profit or loss together with the deferred gain or loss.

Deferred tax assets and deferred tax liabilities are offset, if a legally enforceable right exists to set off current tax assets against current income tax liabilities and the deferred taxes relate to the same taxable entity and the same taxation authority.

3.10 Deposits, debt securities issued and subordinated liabilities

Institution's deposits consist of money placed into the Institution by its customers. These deposits are made to deposit accounts such as fixed deposit accounts, savings accounts, margin deposit accounts, call deposit accounts and current accounts. Details and further disclosures about deposits have been explained in Note that follows. SKBBL has no deposits for the years presented.

3.11 Provision

Provisions are recognized when the Microfinance has a present legal or constructive obligation as a result of a past event, when it is probable that an outflow of resources will be required to settle the obligation and when the amount can be reliably estimated.

The amount recognized as a provision is the best estimate of the consideration required to settle the present obligation at the end of the reporting period, taking into account the risks and uncertainties surrounding the obligation. When a provision is measured using the cash flows estimated to settle the present obligation, its carrying amount is the present value of those cash flows (when the effect of the time value of money is material).

When some or all of the economic benefits required to settle a provision are expected to be recovered from a third party, a receivable is recognized as asset if it is virtually certain that reimbursement will be received

and the amount of the receivable can be measured reliably.

A disclosure for contingent liabilities is made where there is:

- a possible obligation that arises from past events and whose existence will be confirmed only by the occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the entity; or
- present obligation that arises from past events but is not recognized because:
 - It is not probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation; or
 - The amount of the obligation cannot be measured with sufficient reliability.

A contingent asset is a possible asset that arises from past events and whose existence will be confirmed only by the occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the entity.

Commitments-Where the Microfinance has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Microfinance has not made payments at the reporting date, those instruments are included in these financial statements as commitments.

Provisions, contingent liabilities, contingent assets and commitments are reviewed at each reporting period.

Provisions for onerous contracts are recognized when the expected benefits to be derived by the Microfinance from a contract are lower than the unavoidable costs of meeting the future obligations under the contract.

3.12 Revenue Recognition

Revenue comprises of interest income, fees and commission. Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Microfinance and the revenue can be reliably measured. Revenue is not recognized during the period in which its recoverability of income is not probable. The bases of incomes recognition are as below:

Interest income

Interest income is recognized in profit or loss using effective interest method. Effective interest rate is the rate that exactly discounts the estimated future cash payments and receipts through the expected life of

financial asset or liability to the carrying amount of the asset or liability. SKBBL has no practice of charging management fees or commission on loans and advances so the applicable interest rate is effective interest rate for the loan.

Interest income presented in statement of profit or loss includes Interest income on financial assets measured at amortized cost calculated on an effective interest rate method considering the cash flow throughout the period of respective loan investment. These financial assets include loans and advances including staff loans.

Interest income on loans and advances where contractual payments of principal and/or interest are more than 12 months in arrears, irrespective of the net realizable value of collateral, are not recognized.

Fee and commission income

Fees and commission income that are integral to the effective interest rate on a financial asset are included in measurement of effective interest rate. SKBBL doesn't charge any fees and commission, i.e. management fee, prepayment Charge, penal Charges etc., on its Loans and advances.

Where the estimates of cash flows have been revised, the carrying amount of the financial asset or liability is adjusted to reflect the actual and revised cash flows, discounted at the instrument's original effective interest rate. The adjustment is recognized as interest income or expense in the period in which the revision is made.

If the financial asset has been reclassified, subsequent increases in the estimates of future cash receipts as a result of increased recoverability are recognized as an adjustment to the effective interest rate from the date of the change in estimate.

Once a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is recognized using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss.

Gains and losses arising from changes in the fair value of financial assets are recognized directly in profit or loss unless an irrevocable selection is done to charge it through Other Comprehensive Income. Once such selection is done the changes in fair value is also charged through Other Comprehensive Income unless the assets is derecognized. The gain or loss on disposal of available for sale financial assets is recognized directly in profit or loss.



Dividend Income

Dividend on investment in resident company is recognized when the right to receive payment is established. Dividend income are presented in other operating income.

Net Trading Income

Net Trading Income includes all gains and losses from changes in fair value, related capital gain/loss and dividend from financial assets through profit and loss. Trading expenses are deducted from the trading income and the amount net of trading expenses are disclosed in statement of profit and loss

Net Income from Other Financial Instrument at Fair Value Through Profit or Loss

Net income from other financial instrument measured at fair value through Profit or Loss includes all gains/(losses) arises from the revaluation of financial instrument at fair value.

3.13 Interest expense

Interest expense including all other fees and service charge on all financial liabilities are recognized in profit or loss. The interest expenses so recognized closely approximates the interest expenses that would have been derived under effective interest rate method. The difference is not considered material. The Microfinance considers the cost of exact calculation of effective interest rate method exceeds the benefit that would be derived from such compliance.

3.14 Employees Benefits

a) Short Term Employee Benefits

Short term employee benefit obligations are measured on an undiscounted basis and are expensed as the related service is provided. A liability is also recognized for the amount expected to be paid under bonus required by the prevailing Bonus Act to pay the amount as a result of past service provided by the employee and the obligation can be estimated reliably under short term employee benefits.

Short-term employee benefits include all the following items (if payable within 12 months after the end of the reporting period):

- wages, salaries and social security contributions;
- profit-sharing and bonuses; and
- non-monetary benefits

b) Post-Employment Benefit Plan

Post-employment benefit plan includes followings:

i. Defined Contribution Plan

A defined contribution plan is a post-employment benefit plan under which an entity pays a fixed contribution to a separate entity and has no legal or constructive obligation to pay future amounts. Obligations for contributions to defined contribution plans are recognized as personnel expense in profit or loss in the periods during which the related service are rendered by employees. Pre-paid contributions are recognized as an asset to the extent that cash refund or reduction in future payments is available. Contributions to a defined contribution plan being due for more than 12 months after the end of the period in which the employee render the service are discounted at their present value. The following is the defined contribution plan provided by the Microfinance to its employees:

Employees Provident Fund

In accordance with law, all employees of the Microfinance are entitled to receive benefits under the provident fund, a defined contribution plan in which both the employee and the Microfinance contribute monthly at a pre-determined rate (currently, 10% of the basic salary plus grades). Microfinance does not assume any future liability for provident fund benefits other than its annual contribution.

ii. Defined Benefit Plan

Gratuity

For defined benefit plans, the liability recognized in the statement of financial position is the present value of the defined benefit obligation less the fair value of plan assets. Such obligations are estimated on the basis of actuarial valuation.

Leave Benefit

The employees of the Microfinance are entitled to carry forward a part of their unavailed/unutilized leave subject to a maximum limit. The employees can encash unavailed/unutilized leave partially in terms of Employee Service Byelaws of the Microfinance. The Microfinance accounts for the liability for entire accumulated outstanding leave balance on actuarial basis.

3.15 Leases

The determination of whether an arrangement is a lease, or contains a lease, is based on the substance of the arrangement at the inception date and requires an assessment of whether the fulfilment of the

arrangement is dependent on the use of a specific asset or assets and the arrangement conveys a right to use the asset, even if that right is not explicitly specified in an arrangement.

The Institution as a Lessee:

The Company's lease asset classes primarily consist of leases for Office Premises. The Company assesses whether a contract contains a lease, at inception of a contract. At the date of commencement of the lease, the Company recognizes a right-of-use asset ("ROU") and a corresponding lease liability for all lease arrangements in which it is a lessee, except for leases with a term of twelve months or less (short-term leases) and low value leases. For these short-term and low value leases, the Company recognizes the lease payments as an operating expense on a straight-line basis over the term of the lease. The right-of-use assets and lease liability is initially measured at the present value of the future lease payments. The lease payments are discounted using the interest rate implicit in the lease or, if not readily determinable, using the incremental borrowing rates in the country of domicile. The lease payments that are not paid at the commencement date are discounted using the interest rate implicit in the lease. If that rate cannot be readily determined, which is generally the case for leases in the Company, the lessee's incremental borrowing rate is used, being the rate that the individual lessee would have to pay to borrow the funds necessary to obtain an asset of similar value to the right-of-use asset in a similar economic environment with similar terms, security and conditions.

Lease payments included in the measurement of the lease liability comprise fixed lease payments (including in-substance fixed payments) payable during the lease term. The right-of-use assets are initially recognized at cost, which comprises the initial amount of the lease liability adjusted for any lease payments made at or prior to the commencement date of the lease plus any initial direct costs less any lease incentives. They are subsequently measured at cost less accumulated depreciation and impairment losses. Right-of-use assets are depreciated from the commencement date on a straight-line basis over the shorter of the lease term and useful life of the underlying asset. Right of use assets are evaluated for recoverability whenever events or changes in circumstances indicate that their carrying amounts may not be recoverable. For the purpose of impairment testing, the recoverable amount (i.e. the higher of the fair value less cost to sell and the value-in-use) is determined on an individual asset basis unless the asset does not generate cash

flows that are largely independent of those from other assets. In such cases, the recoverable amount is determined for the Cash Generating Unit (CGU) to which the asset belongs. Lease liability and ROU asset have been separately presented in the Balance Sheet and lease payments have been classified as financing cash flows.

The Institution as a lessor:

SKBBL, as per prevailing laws and regulations relating to bank and financial institutions, doesn't have any property which it avails for lease.

3.16 Share Capital and Reserve

The Microfinance classifies the capital instruments as equity instruments or financial liabilities in accordance with the substance with the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of an entity after deducting all its liabilities. Common shares are classified as equity of the Microfinance and distributions thereon are presented in statement of changes in equity.

Incremental costs directly attributable to issue of an equity instruments are deducted from the initial measurement of the equity instruments.

The reserves include regulatory and other reserves excluding retained earnings.

3.17 Earnings per share including diluted

Basic earnings per share is computed by dividing the profit/(loss) for the year by the weighted average number of equities shares outstanding during the year.

Diluted earnings per share is computed by dividing the profit/(loss) for the year as adjusted for dividend, interest and other charges to expense or income (net of any attributable taxes) relating to the dilutive potential equity shares, by the weighted average number of equity shares considered for deriving basic earnings per share and the weighted average number of equity shares which could have been issued on the conversion of all dilutive potential equity shares. Potential equity shares are deemed to be dilutive only if their conversion to equity shares would decrease the net profit per share from continuing ordinary operations. Potential dilutive equity shares are deemed to be converted as at the beginning of the period, unless they have been issued at a later date.

There are no instruments, such as convertibles, that would require dilution of EPS, therefore diluted EPS is same as basic EPS.

3.18 Segment reporting

The Microfinance uses following basis for



identification of the operating segments:

- components from which the Microfinance earns revenues and incurs expenses,
- components whose operating results are reviewed by the management to make decision about resource allocation to each segment and assess its performance, and
- components for which discrete financial information is available.

Accordingly, the Microfinance has recognized its area office as its operating segments since the Microfinance performs its business activities through these components.

Segment results that have been reported include items directly attributable to a segment as well as those that can be allocated on a reasonable basis. The

income, expenses, assets & liabilities that cannot be allocated to segments identified or those related to head office are unallocated.

4. EXPLANATORY NOTES

The explanatory notes and significant disclosure relating to the financial statements are as follows:

4.1 Cash and Cash Equivalents

The fair value of Cash and Cash Equivalent is the carrying amount. Cash and cash equivalent represent the amount of cash in hand, balances with other bank and financial institutions, money at short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by the Microfinance in the management of short-term commitment.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Cash in Hand	-	-
Balance with B/FIs	1,409,862,919.27	268,962,377.04
Money at Call and Short Notices	1,905,016,464.58	644,937,747.41
Others	-	-
Total	3,314,879,383.85	913,900,124.45

4.2 Statutory Balances and Due from Nepal Rastra Bank

Statutory balances held with Nepal Rastra Bank for compulsory cash reserve has been presented under this account head.

Balance with the central bank is principally maintained as a part of the regulatory cash reserve ratio required by the central bank. There are regulatory and liquidity restrictions placed on the level of the balance with the central bank.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Statutory Balances with NRB	208,383,995.39	126,350,000.00
Statutory balance with BFIs	-	-
Securities Purchased under Resale Agreement	-	-
Other Deposit and Receivable from NRB	610,046.37	610,046.37
Total	208,994,041.76	126,960,046.37

4.3 Placement with Bank and Financial Institutions

The fair value of placement with the Bank and Financial Institutions is the amortized cost discounted using the effective interest rate which is equivalent to interest rate in which the instrument has been placed.

There were placements with Bank & Financial Institution as follows:

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Placement with Domestic B/FIs	-	-
Less: Allowance for Impairment	-	-
Total	-	-

4.4 Derivative Financial Instruments

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Held for Trading	-	-
Interest rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Others	-	-
Held for Risk Management	-	-
Interest rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Others	-	-
Total	-	-

4.5 Other Trading Assets

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Treasury Bills	-	-
Government Bonds	-	-
NRB Bonds	-	-
Domestic Corporate Bond	-	-
Equities	-	-
Other	-	-
Total	-	-
Pledged	-	-
Non-Pledged	-	-

4.6 Loans and advances to MFIs & Co-operatives

Loan and advances given to Co-operative is shown at amortized cost and discounted using effective interest rate less the amount of impairment allowances.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Loans to Microfinance Institutions	5,535,462,562.00	-
Loan to Financial Institutions	-	-
Loan to Co-operatives	39,896,727,587.76	30,021,998,302.97
Less: allowance for impairment other	(1,065,311,911.48)	(710,412,439.89)
Less: allowance for impairment	-	-
Total	44,366,878,238.28	29,311,585,863.08

4.6.1 Allowances for Impairment

At each reporting date, the Microfinance has assessed whether there exists objective evidence that a financial asset or group of financial assets not carried at fair value through profit or loss are impaired. A financial asset or a group of financial assets is impaired when objective evidence demonstrates that a loss event has occurred after the initial recognition of the asset(s), and that the loss event has an impact on the future cash flows of the asset(s) that can be estimated reliably.

The Microfinance deals with wholesale lending to Co-operatives.



An entity shall assess at the end of each reporting period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortized cost is impaired. If any such evidence exists, the entity shall apply NFRS 9: Financial Instruments, to determine the amount of any impairment loss. ICAN has issued carve out to measure the impairment loss on loan and advances that the bank and financial instructions shall measure impairment loss on loan and advances as the higher of amount derived as per Nepal Rastra Bank for loan loss provision and amount determined as per NFRS 9. The provision as per Nepal Rastra Bank for loan loss provision is higher than the amount determined as per NFRS 9. So, Impairment loss on Loan and Advances has been determined based on current period's loan disbursement using direction issued by the NRB.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Balance at Sharwan 1	710,412,439.89	654,528,520.36
Impairment loss for the year	354,899,471.59	55,883,919.53
Charge for the year	610,231,765.97	331,381,042.90
Recoveries/reversal	(255,332,294.38)	(275,497,123.37)
Amount Written off	-	-
Balance at Ashadh End	1,065,311,911.48	710,412,439.89

4.7 Loan and Advances to Customers

Loan to employee provided according to the Microfinance's Employee Byelaw is presented under this head. The staff loans have been discounted at interest rate of 7% and loans portion disclosed under loans and advances to customers.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Loan and Advance measured at amortized cost	54,111,020.30	39,961,303.76
Less: Impairment Allowances	-	-
Collective Impairment	-	-
Individual Impairment	-	-
Net Amount	54,111,020.30	39,961,303.76
Loan and advance measured at FVTPL	-	-
Total	54,111,020.30	39,961,303.76

4.7.1 Analysis of loan and advances - By Product

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Products		
Term loans	-	-
Short term, term loan	-	-
Long term, term loan	-	-
Hire purchase loan	-	-
Personnel Residential Loans	-	-
Staff Loans	47,533,531.07	34,485,009.74
Other	-	-
Sub Total	47,533,531.07	34,485,009.74
Interest Receivable	6,577,489.23	5,476,294.02
Grand Total	54,111,020.30	39,961,303.76

4.7.2 Analysis of loan and Advance- By Collateral

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Secured	-	-
Immovable Assets	53,942,125.12	39,654,923.59
Government Guarantee	-	-
Collateral of Government Securities	-	-
Collateral of Fixed Deposit Receipts	-	-
Group Guarantee	-	-
Personal Guarantee	-	-
Other Collateral	-	-
Subtotal	53,942,125.12	39,654,923.59
Unsecured	168,895.18	306,380.17
Grand Total	54,111,020.30	39,961,303.76

4.7.3 Allowances for Impairment

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Specific allowances for impairment		
Balance at Sharwan 1	-	-
Impairment loss for the year	-	-
Charge for the year	-	-
Recovery/reversal during the year	-	-
Write-Offs	-	-
Other movement	-	-
Balance at Ashadh End	-	-
Collective allowances for impairment	-	-
Balance at Sharwan 1	-	-
Impairment loss for the year:	-	-
Charge/(reversal) for the year	-	-
Other Movement	-	-
Balance at Ashadh End 2079	-	-
Total allowances for impairment	-	-

4.8 Investments in Securities

Investments made by the Microfinance has been presented under this account head in three categories i.e. investment securities designated at fair value through profit or loss, investment securities measured at amortized cost and investment in equity measured at fair value through other comprehensive income.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Investment Securities measured at Amortized Cost	-	190,000,000.00
Investment in equity measured at FVTOCI	57,553,223.19	10,000.00
Total	57,553,223.19	190,010,000.00



4.8.1 Investment Securities measured at Amortized Cost

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Debt Securities	-	-
Government Bonds	-	-
Government treasury bills	-	-
Nepal Rastra Bank Bonds	-	-
Nepal Rastra Bank deposit instruments	-	-
Other	-	-
Fixed Deposit	-	190,000,000.00
Less: specific allowances for impairment	-	-
Total	-	190,000,000.00

4.8.2 Investment in equity measured at FVTOCI

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Equity Investment		
Quoted Equity Securities	41,749,180.00	-
Unquoted Equity Instruments	15,804,043.01	10,000.00
Total	57,553,223.01	10,000.00

Investments in Center for Microfinance Pvt. Ltd.

This investment has been made as a strategic investment to support the Microfinance's operational requirement. Similar investment in Center for Microfinance Pvt. Ltd. has been made by other Microfinance Institutions. This investment is not actively traded in the market and are therefore is not liquid. The Microfinance has no intention to dispose these investments in foreseeable future. This investment has been carried at as the level 3 valuation, which is nearer to book value.

4.8.3 Information relating to investment in equities

Particular	31-3-2080		32-3-2079	
	Cost	Fair Value	Cost	Fair Value
Investment in Quoted equity				
FORWARD Community Laghubitta Bittiya Sanstha Ltd(34820 Bonus share of face value Rs. 1199 per share)	0	41,749,180.00		
Investment in unquoted equity				
Center for Microfinance Pvt. Ltd. 100 Share of NPR 100 Each	10,000	10,000	10,000	10,000
National Banking Institution (38,227 shares @ of Rs. 413.17 per share)	3,822,650	15,794,043.01		
Total	3,832,650.00	57,553,223.01	10,000	10,000

For Valuation of the shares, as the shares are acquired at the time of acquisition of RMDC and the shares are acquired at 2080.03.23 at market value. After the acquisition, there is no substantial change in the value of the shares. So the acquisition value are considered as the market value.

4.9 Current Tax Assets/(Liabilities)

This includes advance payment made by SKBBL towards income tax liabilities or other tax liabilities to the taxing authorities.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Current Tax Assets	359,947,155.56	320,054,778.63
Current Year Income Tax Assets	345,561,016.73	310,787,933.71
Tax Assets of Prior Periods	14,386,138.84	9,266,844.92
Current tax Liabilities	(354,663,793.17)	(305,668,639.79)
Current Year Income Tax Liabilities	(354,663,793.17)	(305,668,639.79)
Tax Liabilities of Prior Periods	-	-
Total	5,283,362.39	14,386,138.84

4.10 Investment Properties

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Investment Properties Measured at fair value		
Balance as of Sharwan 1, 2078	-	-
Addition/Disposal During the year	-	-
Net Changes in fair value during the year	-	-
Adjustment/transfer		
Net Amount		
Investment properties measured at cost		
Balance as of Sharwan 1, 2078	-	-
Addition/disposal during the year	-	-
adjustment/transfer	-	-
accumulated depreciation		
accumulated impairment loss		
Net Amount	-	-
Total	-	-



4.11 Property and Equipment

(Amount in NPR)

Description	Land	Building	Leasehold	Computer & Accessories	Vehicles	Furniture & Fixture	Equipment	Others	Total 31st Asad 2079
Cost (NPR)									
As on Shrawan 1, 2078	-	-	-	11,292,661.07	13,610,959.20	5,564,131.94	7,479,332.10	1,654,784.14	39,601,868.46
Addition during the Year	-	-	35,776,279.36	1,586,092.44	1,207,563.00	2,326,546.80	3,577,041.74	3,812,796.84	12,510,040.82
Acquisition	-	-	35,776,279.36	1,586,092.44	1,207,563.00	2,326,546.80	3,577,041.74	3,812,796.84	12,510,040.82
Capitalization	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	(57,197.18)	(57,197.18)
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-
Acquired during the year	-	-	-	-	-	-	-	-	-
Balance as on Asar end 2079	-	-	35,776,279.36	12,878,753.51	14,818,522.20	7,890,678.74	11,056,373.84	5,410,383.80	87,830,991.45
Addition during the Year	-	-	24,673,051.85	3,487,090.01	12,788,888.00	1,509,479.62	2,344,878.04	241,337.50	45,044,725.02
Acquisition	-	-	24,673,051.85	3,487,090.01	12,788,888.00	1,509,479.62	2,344,878.04	241,337.50	45,044,725.02
Capitalization	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	(1,218,842.81)	(27,823.99)	(6,834.24)	(4,605.18)	(10,238.80)	(54,411.16)	(1,322,756.18)
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-
Acquired during the year	181,795,638.31	8,348,850.32	-	-	6,832,404.61	2,882,966.62	-	28,158.05	199,888,017.91
Balance as on Asar end 2080	181,795,638.31	8,348,850.32	59,230,488.40	16,338,019.53	34,432,980.57	12,278,519.80	13,391,013.08	5,625,468.19	331,440,978.21
Depreciation and Impairment									
As on Shrawan 1, 2078	-	-	-	4,354,959.93	8,809,546.86	3,579,673.68	4,377,613.46	767,324.07	21,889,118.00
Depreciation charge for the Year	-	-	8,793,270.01	2,370,629.08	1,701,299.73	1,229,632.57	1,907,943.91	1,030,442.75	17,033,218.05
Impairment for the year	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-
Acquired during the year	-	-	-	-	-	-	-	-	-
As on Asar end 2079	-	-	8,793,270.01	6,725,589.01	10,510,846.59	4,809,306.25	6,285,557.37	1,797,766.81	38,922,336.05
Depreciation charge for the Year	-	9,149.43	11,301,798.49	2,841,544.80	1,871,248.43	1,407,098.21	2,088,820.46	1,152,230.53	20,671,890.34
Impairment for the year	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-
Acquired during the year	-	-	-	-	-	-	-	-	-
As on Asar end 2080	-	9,149.43	20,095,068.50	9,567,133.81	12,382,095.03	6,216,404.47	8,374,377.83	2,949,997.34	59,594,226.40
Capital Work in Progress	-	8,257,214.76	-	-	-	-	-	-	8,257,214.76
Net Book Value									
As on Asar end 2078	-	-	-	6,937,701.14	4,801,412.34	1,984,458.26	3,101,718.64	887,460.08	17,712,750.46
As on Asar end 2079	-	-	26,983,009.35	6,153,164.50	4,307,675.61	3,081,372.49	4,770,816.47	3,612,616.99	48,908,655.40
As on Asar end 2080	181,795,638.31	16,596,915.65	39,135,419.90	6,770,885.72	22,050,885.54	6,062,115.33	5,016,635.25	2,675,470.85	280,103,966.57

4.12 Goodwill & Intangible Assets

Goodwill and intangible assets like computer software both purchased and internally generated etc. has been presented under this account head.

(Amount in NPR)

Description	Goodwill	Software Purchased	Software Developed	Other	TOTAL 31st Ashad 2079
Cost (NPR)					
As on Shrawan 1, 2078		2,512,657.35			2,512,657.35
Addition during the Year		248,600.00			248,600.00
Acquisition		248,600.00			248,600.00
Capitalization					-
Disposal during the year					-
Adjustment/Revaluation					-
Acquired during the year					-
Balance as on Asar end 2079	-	2,761,257.35			2,761,257.35
Addition during the Year	89,808,920.83	1,986,221.89			91,795,142.72
Acquisition		1,711,950.00			1,711,950.00
Capitalization	89,808,920.83				89,808,920.83
Disposal during the year					-
Adjustment/Revaluation					-
Acquired during the year		274,271.89			274,271.89
Balance as on Asar end 2080	89,808,920.83	4,747,479.24			94,556,400.07
Amortization and Impairment					
As on Shrawan 1, 2078		1,509,985.75			1,509,985.75
Amortization charge for the Year		213,193.33			213,193.33
Impairment for the year					-
Disposals					-
Adjustment					-
Acquired during the year					-
As on Asar end 2079		1,723,179.08			1,723,179.08
Amortization charge for the Year		368,191.66			368,191.66
Impairment for the year					-
Disposals					-
Adjustment					-
Acquired during the year					-
As on Asar end 2080		2,091,370.74			2,091,370.74
Capital Work in Progress					-
Net Book Value					-
As on Asar end 2078	-	1,002,671.60			1,002,671.60
As on Asar end 2079	-	1,038,078.27			1,038,078.27
As on Asar end 2080	89,808,920.83	2,654,906.21			92,463,827.04



4.13 Deferred Tax Assets

Deferred tax assets recognized as per NFRSs on temporary deductible differences, carry forward of unused tax losses, changes in tax rate etc. has been presented under this account head.

(Amount in NPR)

Current Year			
Deferred Tax on temporary differences on following item	Deferred Tax asset	Deferred Tax Liabilities	Net Deferred Tax Asset/ (Liabilities)
Loan and Advance to B/Fis			-
Loan and Advance to customers			-
Investment Properties			-
Investment Securities		16,116,171.90	(16,116,171.90)
Property & Equipment		10,293,822.28	(10,293,822.28)
Employees defined benefit plan	45,232,497.73		45,232,497.73
Lease Liabilities	12,499,458.55		12,499,458.55
Other temporary differences			-
Deferred tax on temporary differences	57,731,956.28	26,409,994.18	31,321,962.10
Deferred tax on carry forward of unused tax losses			-
Deferred tax due to changes in tax rate			-
Net deferred tax assets/(liabilities) as on year end of Ashadh End 2080	57,731,956.28	26,409,994.18	31,321,962.10
Deferred tax (assets)/liabilities as on shrawan 1, 2079			(28,728,902.24)
Origination/(Reversal)during the year			2,593,059.86
Deferred tax expense /(income)recognized in profit or loss			(1,248,511.76)
Deferred tax expense /(income)recognized in the comprehensive income			(1,344,548.10)
Deferred tax expense /(income)recognized in directly in equity			-

4.14 Other Assets

The other assets that fall under the classification of financial instruments are carried at amortized costs and those other assets that do not fall within the definition are carried at cost. These instruments are regularly monitored for impairment

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Assets held for sale	-	-
Other non banking assets	-	-
Bills receivable	-	-
Accounts receivable	19,249,545.51	-
Accrued income	1,668,659.72	3.56
Prepayments and deposit	5,737,415.31	431,431.55
Income tax deposit	-	-
Deferred employee expenditure	31,260,528.72	19,102,805.57
Other		
Consumables	1,295,794.38	821,745.95



Inter branch balance	-	-
Replication advance	10,791,550.00	11,231,650.00
Other institution advance	-	-
Receivable under Insurance Policy	11,562,304.50	-
RMDC- Avance tax		
Other Staff Advance	639,085.97	712,572.51
FD- Client Protection Fund	131,600,000.00	71,300,000.00
Total	213,804,884.11	103,600,209.14

4.15 Due to Bank and Financial Institutions

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Borrowing from BFIs	18,148,106,727.76	8,086,472,693.25
Settlement and clearing accounts		
Other		
Total	18,148,106,727.76	8,086,472,693.25

4.16 Due to Nepal Rastra Bank

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Refinance from NRB		
Standing Liquid Facility		
Lender of Last report facility from NRB		
Securities sold under repurchase agreement		
Other payable to NRB	118,423,039.94	118,622,224.78
Total	118,423,039.94	118,622,224.78

Other Payable to NRB comprises of Loan obtained from NRB for Rural Self Reliance Fund.

4.17 Derivative Financial instruments

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Held for Trading	-	-
Interest rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Others	-	-
Held for Risk Management	-	-
Interest rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contract	-	-
Others	-	-
Total	-	-



4.18 Deposits from Customers

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Institution Customers:		
Term Deposit	-	-
Call Deposit	-	-
Other	1,855,586,420.16	-
Individual Customers:		
Term Deposit		
Saving Deposit		
Saving from Members		
Other		
Total	1,855,586,420.16	-

4.19 Borrowings

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Domestic Borrowing		
Nepal Government	19,297,396,195.19	16,304,371,659.98
Other Licensed Institutions	-	-
Other	-	-
Subtotal	19,297,396,195.19	16,304,371,659.98
Foreign Borrowing		
Foreign Bank and Financial Institutions	-	-
Multilateral Development Banks	-	-
Other Institution	-	-
Subtotal	-	-
Total	19,297,396,195.19	16,304,371,659.98

4.20 Provisions

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Provision for Redundancy	-	-
Provision for Restructuring	-	-
Pending Legal Issues and Tax Litigation	-	-
Onerous Contracts	-	-
Other	-	-
Total	-	-

4.20.1 Movement In Provision

Particulars	31-3-2080	32-3-2079
Balance as at Shrawan 1	-	-
Provision made during the year	-	-
Provision used during the year	-	-
Provision reversed during the year	-	-
Unwind of Discount	-	-
Balance as at Ashadh End	-	-

4.21 Other Liabilities

Non-financial liabilities are recorded and reported at cost based on legal and constructive obligation to the Microfinance. Liquidity & Institutional savings comprises of liquidity saving as per the liquidity saving policy approved by the BOD meeting held on 14th June 2020.

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Liability for employees defined benefit obligations	72,492,032.34	55,937,715.00
Liability for long-service leave	40,685,718.00	32,567,869.00
Short-term employee benefits	-	-
Bills payable	540,212.01	366,070.44
Creditors and accruals	11,346,299.40	8,911,210.39
Interest payable on deposit	-	-
Interest payable on borrowing	23,095,992.07	-
Liabilities on deferred grant income	-	-
Unpaid Dividend	-	-
Liabilities under Finance Lease	41,664,861.83	28,180,455.87
Employee bonus payable	178,400,527.68	110,834,070.85
Other		
Employee Welfare Fund	37,597,242.10	34,867,141.88
Interbranch Balance	310,614.00	-
Liquidity & Institutional Savings	48,150,211.96	1,737,119,418.99
Training fund	1,798.25	1,798.25
Other Donation fund	2,752,053.71	2,869,546.78
Payable operating expenses	10,463,053.64	4,554,709.23
TDS Payables	6,197,339.74	6,478,479.98
Staff payables	1,207,942.50	974,761.86
Replication programme	45,895,312.30	49,106,730.14
Agriculture Internship Program Deposit	31,659,145.31	30,703,145.31
Training programme	847,019.00	1,092,758.63
Information technology fund	1,000,000.00	1,000,000.00
IT cyclic fund	1,000,000.00	1,000,000.00
Sana Kishan Sammelan Fund	1,591,250.36	1,591,250.36
Sana Kishan Rahat Fund	3,849,643.63	3,849,643.63



Revolving Fund PF	7,105,218.75	-
Tax Payable-RMDC	4,117,176.30	
Other	5,000.21	-
Total	571,975,665.08	2,112,006,776.60

4.21.1 Defined benefit obligations

The amounts recognized in the statement of financial position are as follows:

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Present value of funded obligations	103,991,653.00	55,937,715.00
Total Present value of obligations	103,991,653.00	55,937,715.00
Fair value of plan assets	31,499,620.66	-
Present value of net obligations	72,492,032.34	55,937,715.00
Recognized liability for defined benefit obligations	72,492,032.34	55,937,715.00

4.21.2 Plan Assets

The amounts recognized in the statement of financial position are as follows:

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Equity Securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	31,499,620.66	-
Total	31,499,620.66	-

4.21.3 Movement in the present value of defined benefit obligation

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Defined benefit obligations at Shrawan 1	55,937,715.00	42,515,417.00
Actuarial losses	4,481,827.00	(597,774.00)
Benefits paid by the plan	(365,910.00)	(1,533,836.00)
Current service cost and Interest	14,595,532.00	15,553,908.00
Acquired	29,342,489.00	-
Defined benefit obligations at Ashar end	103,991,653.00	55,937,715.00

4.21.4 Movement in the fair value of plan assets

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Fair value of plan assets at Shrawan 1	-	-
Contributions paid into the plan	-	-
Benefit paid during the year	-	-
Actuarial (losses) gains	-	-
Expected return on plan assets	-	-
Acquired	31,499,620.66	-
Fair value of plan assets at Ashadh end	31,499,620.66	-

4.21.5 Amount recognized in profit or loss

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Current Service cost	9,664,831.00	12,586,945.00
Interest On Obligation	4,930,701.00	2,966,963.00
Expected Return on plan assets	-	-
Total	14,595,532.00	15,553,908.00

4.21.6 Amount recognized in other comprehensive income

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Actual (gain)/loss	4,481,827.00	(597,774.00)
Total	4,481,827.00	(597,774.00)

4.21.7 Actuarial Assumptions

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Discount Rate	10.0%	7.0%
Expected return on plan asset	0.0%	0.0%
Future salary increases	10.0%	10.0%
Withdrawal rate	0.5%	0.5%

4.22 Debt securities issued

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Debt securities issued designated as at fair value through PL	-	-
Debt securities issued at amortized cost	-	-
Total	-	-

4.23 Subordinated Liabilities

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Redeemable preference share	-	-
Irredeemable cumulative preference share	-	-
Other	-	-
Total	-	-

4.24 Share Capital

The Microfinance's registered capital structure is as follows:

(Amount in NPR)

Particular	31-3-2080	32-3-2079
Ordinary Share	3,331,618,204.44	1,564,413,727.60
Convertible Preference Share	-	-
Irredeemable Preference Share	-	-
Perpetual Debt (Equity Component only)	-	-
Total	3,331,618,204.44	1,564,413,727.60



4.24.1 Ordinary Shares

Particular	31-3-2080	32-3-2079
Authorized Capital		
20,000,000 Ordinary share of Rs. 100 each	-	2,000,000,000.00
50,000,000 Ordinary share of Rs. 100 each	5,000,000,000.00	-
Issued capital		
15,644,137.28 Ordinary share of Rs. 100 each	-	1,564,413,727.60
33,316,182.04 Ordinary share of Rs. 100 each	3,331,618,204.44	
Subscribed and paid up capital		
15,644,137.28 Ordinary share of Rs. 100 each	-	1,564,413,727.60
33,316,182.04 Ordinary share of Rs. 100 each	3,331,618,204.44	
Total	3,331,618,204.44	1,564,413,727.60

4.24.2 Ordinary Share Ownership

The shareholding pattern of the microfinance is as follows:

Particular	31-3-2080		32-3-2079	
	%	Amount	%	Amount
Domestic ownership (Promoter)	67.58	2,251,406,958.68	69.89	1,093,315,030.58
Nepal Government	-	-	-	-
A Class licenced institutions	40.65	1,354,321,653.52	26.26	410,712,287.19
Other Licenced institutions	0.10	3,228,309.00	-	-
Other institutions	26.30	876,149,200.60	43.63	682,602,743.39
Other	0.53	17,707,795.56	-	-
Domestic ownership (Public)	30.06	1,001,723,435.38	30.11	471,098,697.03
Foreign Ownership (Promoter)	2.36	78,487,810.38	-	-
Foreign Ownership (Public)	-	-	-	-
Total	100.00	3,331,618,204.44	100.00	1,564,413,727.60

Details of Shareholders holding 0.5% or more share capital

Particulars	% of Holding	Shares Holding (No of Shares)
Agriculture Development Bank Ltd.	13.02%	4,338,034.73
Standard Chartered Bank Nepal Ltd	4.10%	1,365,426.72
Nabil Bank Limited	6.13%	2,043,323.74
Himalayan Bank Limited	3.77%	1,255,805.62
Nepal Investment Mega Bank Limited	3.02%	1,006,023.30
Nepal Bank Limited	3.65%	1,217,349.63
Nepal Sbi Bank Ltd	1.48%	494,341.26
Everest Bank Limited	1.30%	431,824.97
Nic Asia Bank Ltd	1.19%	397,722.19
Siddhartha Bank Limited	1.10%	366,276.59
Global Ime Bank Limited	0.68%	224,969.84
Rastriya Banijya Bank Limited	0.65%	217,018.00
Kumari Bank Limited	0.56%	185,099.95
IFC	2.36%	784,878.10

4.25 Reserve

The reserves including regulatory and other reserve excluding retained earnings are as following:

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Statutory general reserve	1,769,344,588.71	856,895,074.33
Capital reserve	778,060,680.52	269,603,346.98
Exchange equalization reserve	-	-
Investment adjustment reserve	3,832,650.00	10,000.00
Corporate social responsibility fund	38,967,244.97	26,859,673.44
Client Protection Fund	197,161,592.03	124,330,064.98
Capital redemption reserve		-
Regulatory reserve	139,601,349.62	22,414,262.13
Assets revaluation reserve	10,410,000.00	-
Fair value reserve	42,899,737.19	-
Dividend equalization reserve	-	-
Actuarial Reserve	(17,419,210.91)	(297,087.00)
Special reserve	-	-
Other reserve		
Deferred Tax Reserve	-	6,611,730.66
Loan Amortization Fund	103,661,613.00	103,661,613.00
Replication Fund	10,509,554.00	10,509,554.00
Institutional Strengthening Fund	256,202,695.62	194,317,342.67
Rural Self Reliance Fund	19,062,457.30	16,207,237.55
Reconstruction Fund	137,595,137.70	114,388,130.34
Remittance Risk Fund	274,833.67	274,833.67
Employee Training Fund	141,000.00	-
Merger & Acquisition Reserve	89,808,920.83	-
Restructuring Reserve	18,767,114.82	-
Total	3,598,881,959.06	1,745,785,776.75

General Reserve

There is a regulatory requirement to set aside 20% of the net profit to the general reserve until the reserve is twice the paid up share capital. Further to this as per 4.1(jha) of Nepal Rastra Bank's directive to D class BFls if any income recognized in statement of other comprehensive income is distributed 20% of such amount should be allocated to General Reserve and as per 1.13(ga) 50% of any amount of Bonus or cash dividend declared in excess of 20%. The reserve is the accumulation of setting aside profits over the years.

Total amount of NPR 154,713,382.38 has been allocated to this reserve during the year. The closing balance of the fund for the current period is NPR 1,769,344,588.71.

Reconstruction Fund

Reconstruction fund is created for restructuring & reconstruction of building of cooperatives that were affected by the conflict. 3% of net profit NPR 23,207,007.36 has been allocated to this fund during the year. The closing balance of the fund for the current period is NPR 137,595,137.70.

Institutional Strengthening Fund

Institutional Strengthening fund has been created for institutional development of cooperatives affiliated with SKBBL. 10% of net profit after reduction of current year's allocation to client protection fund and corporate social responsibility fund is credited to this fund which amounts to NPR 61,885,352.95. The



closing balance of the fund for the current period is NPR 256,202,695.62.

Client Protection Fund

Client Protection Fund has been created as per directive no. 079/4.1(Ja) of Nepal Rastra Bank's directive to D class BFIs. 1% of net profit and 35% of any amount of Bonus or cash dividend declared in excess of 15%, is transferred to this fund which amounts to NPR 7,735,669.12. NPR 27,918,762.92 has been expended from the fund and interest income amounting to NPR 7,545,859.10 received from earmarked investment in FD has been transferred to this fund during current year. The closing balance of the fund for the current period is NPR 197,161,592.03 and fixed deposit amounting NPR 131,600,000.00 is opened as per as per 4.1(ja)(aa) of Nepal Rastra Bank's directive to D class BFIs.

Corporate Social Responsibility Fund

Corporate Social Responsibility Fund is created amounting 1% of Net Profit as per Nepal Rastra Bank's Directive. Utilization of amount from last year has been transferred to Retained Earning.

1% of net profit is transferred to this fund which amounts to NPR 7,735,669.12 and NPR 1,320,183.79 has been expended from this fund during current year. The closing balance of the fund for the current period is NPR 38,967,244.96.

Loan Amortization Fund

This fund includes the amount provided by Agricultural Development Bank at the time of handover of SFACL's to this financial institution. NRB has granted permission to include the amount of

NPR 103,661,613.00 of this fund in primary capital as per its letter dated 2012.06.05. The amount of this fund has been shown under other reserve fund in Statement of Changes in Equity.

Replication Fund

This fund includes amount separated for the purpose of expansion of services and replication program of the financial institution, prize money of CGAP, support received from GIZ and amount deposited for this fund which includes total sum of NPR 105,09,554. The amount of this fund has been shown under other reserve fund in Statement of Changes in Equity.

Remittance Risk Fund

This includes amount of NPR 274,833.67 received through different sources for the purpose of remittance services provided by this financial institution to its member cooperatives before 2013. The amount of this fund has been shown under other reserve fund in Statement of Changes in Equity.

Investment Adjustment Reserve

As per the provisions of NRB directive 2077, point no 8.5, the amount of NPR 3,832,650.00 invested by this financial institution in Unquoted Securities. Ltd. has been included in this fund as this share is not listed in stock market. The amount of this fund has been shown under other reserve fund in Statement of Changes in Equity.

Capital Reserve Fund

The amount of this fund has been shown under other reserve fund in Statement of Changes in Equity. The fund includes following amount:

Particulars		Amount (NPR)
1.	Amount received from loan exemption	6,91,72,603.00
2.	Credit Line from ADB, Manila	19,29,54,395.00
3.	Grant Assets	7,74,118.16
4.	Capital Reserve fund	304,905,900.00
5.	Capital adjustment / equalization fund	203,286,664.36
Total Capital Reseve Fund		778,060,680.52

1. Nepal Government has granted exemption for the credit provided to small and medium entrepreneurs through small farmer cooperatives for the fiscal year 2006/2007. The financial institution has included the claim amount received from the Government only to the extent it has impact on the net profit as per the directions of Ministry of Finance.
2. The grant amount received in the form of Line of Credit from Asian Development Bank for the

project "Expanding Microfinance Program in Hill and Mountain of Nepal" from 2011 to 2014.

3. The assets received from different organizations has been included in the fund net of depreciation.
5. This is a non-statutory reserve created by appropriating amounts from current year's profit and by crediting amounts for calls in advance towards raising capital. The Bank has acquired erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited in the

reporting period which was a “D” Class financial institution licensed by NRB. The joint operation was started from 24th Ashadh, 2080. For the consideration of acquisition, the Bank has issued 13,604,569.08 number of equity shares at swap ratio of 100:87 (87 shares of Sana Kishan Bikas Laghubitta Bittiya Sanstha Limited for every 100 shares of RMDC Laghubitta Bittiya Sanstha Limited). Accounting for acquisition of RMDC Laghubitta Bittiya Sanstha Limited as per Nepal Financial Reporting Standard (NFRS) 3 – Business Combination, Merger Acquisition Bylaws and Directive issued by Nepal Rastra Bank by recognizing capital adjustment reserve of NPR 203,286,664.36 for the difference of swap adjusted paid up capital.

Deferred Tax Reserves

It includes amount set aside by the financial

institution as per the directives of Nepal Rastra bank regarding Deferred Tax. This includes opening amount of NPR 10,422,740.38 which is transferred to regulatory reserve during the year.

Regulatory Reserve

It includes amount allocated from profit or retained earnings of the Microfinance as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) and shall be presented under this account head. The regulatory reserve of the microfinance includes the reserve net of tax and employee bonus created relating to Accrued Interest Receivable as on Ashad End 2079 not recovered, Reserve on Deferred Tax Assets, Non-Banking Assets, reduction in fair value of investment in equity below cost price, actuarial loss etc.

Fiscal Year	Interest receivable	Short Loan Loss Provision	Short Provision for possible losses on investment	Short Provision on NBA	Deferred Tax Assets	Goodwill	Gain on Bargain Purchase	Actuarial Loss Recognized in OCI	Fair Value Loss Recognised in OCI	Other	Total
78/79	3.56				22,117,171.58			297,087.00	-		22,414,262.14
79/80	1,051,255.62				31,321,962.10	89,808,920.83		17,419,210.91	-		139,601,349.63

Rural Self Reliance Fund

Nepal Government, ministry level decision dated 10th December 2018 has handed over the RSRC fund from Nepal Rastra Bank to SKBBL. As per the above agreement, write back of loan loss provision due to realization of loan has been transferred to RSRF reserve until all the loans handed over are settled, which is NPR. 19,062,457.30.

Fair Value Reserve

This reserve has been created to reflect the gain or loss in investments due to fair value adjustment through other comprehensive income. The closing balance of the reserve for the current period is NPR 42,899,737.19.

Actuarial Reserve

This reserve has been created to reflect the actuarial gain or loss in defined benefit obligation of gratuity scheme of SKBBL. The closing balance of the reserve for the current period is NPR (17,419,210.91).

Revaluation Reserve

This reserve has been created to reflect the

revaluation made for the land. The land has been acquired by SKBBL along with it the revaluation reserve is acquired. The closing balance of the reserve for the current period is NPR 10,410,000.00.

Restructuring Reserve

The restructuring reserve has been created for the amount where the restructuring of the loan has decreased the loan loss provision in ashad 2080 in comparison with the loan loss provision in chaitra 2079. The closing balance of the reserve for the current period is NPR 18,767,114.82.

4.26 Contingent Liabilities and Commitment

The Microfinance seeks to comply with all applicable laws and regulations, but may be subject to regulatory actions and investigations, the outcome of which are generally difficult to predict and can be material to the Microfinance.

Where appropriate, the Microfinance recognizes a provision for liabilities when it is probable that an outflow of economic resources embodying economic benefits will be required and for which a reliable estimate can be made of the obligation(s).



(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Contingent Liabilities	-	-
Undrawn and undisbursed facilities	-	-
capital Commitment	-	-
Lease Commitment	-	-
Litigation	16,540,439.55	7,346,821.79
Others	-	-
Total	16,540,439.55	7,346,821.79

4.26.1 Capital Commitments

Capital expenditure approved by relevant authority of the microfinance but provision has not been made in financial statements

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Capital commitments in relation to property and Equipment	-	-
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Capital commitments in relation to intangible assets	-	-
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Total	-	-

4.26.2 Lease commitments

(Amount in NPR)

Particulars	31-3-2080	32-3-2079
Operating Lease Commitments	-	-
Future minimum lease payments under non-cancellable operating lease where the institution is lessee		
not later than 1 year	-	-
later than 1 year but not later than 5 years	-	-
later than 5 years	-	-
Sub Total	-	-
Finance lease commitments		
Future minimum lease payments under non-cancellable operating, where institution is lessee		
not later than 1 year	-	-
later than 1 year but not later than 5 years	-	-
later than 5 years	-	-
Sub total	-	-
Grand Total	-	-

4.26.3: Litigation

SKBBL has filed appeal at Inland Revenue Department against amended assessment issued by Large Taxpayers Office. The detail of the case is given below:

Year	Status	Disputed Tax Amount
FY 2074.75	Appealed to IRD for Administrative review on 2079.04.04 for which decision is pending	7,346,821.79
FY 2074.75	Appealed to IRD for Administrative review by erstwhile RMDC for which decision is pending	1,272,182.00
FY 2075.76	Appealed to IRD for Administrative review on 2080.02.24 for which decision is pending	7,921,435.75

4.27 Interest Income

(Amount in NPR)

Particulars	2079-80	2078-79
Due from Nepal Rastra Bank	-	-
Placement with bank and financial institutions	48,762,296.65	64,197,142.20
Loan and advances to financial institutions	-	-
Loans and advances to customers	2,975,962,669.80	2,204,932,739.76
Investment securities	-	-
Loan and advances to staff	3,094,357.10	2,569,133.04
Other	-	-
Total interest income	3,027,819,323.55	2,271,699,015.00

4.28 Interest Expenses

(Amount in NPR)

Particulars	2079-80	2078-79
Due to bank and financial institutions	973,568,506.90	634,145,856.54
Due to Nepal Rastra Bank	2,371,194.49	2,418,584.43
Deposits from customers	-	-
Borrowing	282,915,965.53	203,325,491.86
Debt securities issued	-	-
Subordinated liabilities	-	-
Other		
Liquidity & Institutional Savings	98,043,630.37	89,522,596.51
Agriculture Internship Program Deposit		496,715.29
Interest on Lease	2,326,687.58	1,929,879.00
Total Interest Expenses	1,359,225,984.87	931,839,123.63

4.29 Fees and commission income

(Amount in NPR)

Particulars	2079-80	2078-79
Loan administration fees	-	-
Service Fees	-	-
Commitment Fees	-	-
Prepayment Fees	-	-
Remittance Fee	-	-
Brokerage Fee	-	-
Others Fees and Commission Income	-	-
Total Fee and Commission Income	-	-



4.30 Fees and Commission Expense

(Amount in NPR)

Particulars	2079-80	2078-79
Brokerage	-	-
ATM management Fees	-	-
Visa Master card Fee	-	-
Guarantee Commission Fees	-	-
Brokerage	-	-
DD/TT/Swift Fee	-	-
Remittance Fees and Commission	-	-
Other fees and commission Expenses	-	-
Total fee and Commission Expenses	-	-

4.31 Net Trading Income

(Amount in NPR)

Particulars	2079-80	2078-79
Changes in fair value of trading asset	-	-
Gain on disposal of trading asset	-	-
Interest income on trading asset	-	-
Dividend income on trading asset	-	-
Gain/loss foreign exchange transaction	-	-
Other	-	-
Net Trading Income	-	-

4.32 Other Operating Income

(Amount in NPR)

Particulars	2079-80	2078-79
Foreign exchange revaluation gain	-	-
Gain/loss on sale of investment securities	-	-
Fair value gain/loss on investment properties	-	-
Dividend on Equity instruments	55,033.50	-
Gain on disposal of Property and Equipment	-	-
Gain/loss on sale of investment properties	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Other		
Examination Income	75,000.00	231,300.00
Other	792,949.30	47,763.07
Total Other Operating Income	922,982.80	279,063.07

4.33 Impairment Charge/(Reversal) for loan and other losses

(Amount in NPR)

Particulars	2079-80	2078-79
Impairment charge/(reversal) on loan and advance to B/FIs	178,844,760.59	55,883,919.53
Impairment charge/(reversal) on loan and advance to Customer	-	-
Impairment charge/(reversal) on Financial Investment	-	-
Impairment charge/(reversal) on Placement with BFI	-	-
Impairment charge/(reversal) on PPE	-	-
Impairment charge/(reversal) on goodwill and intangible asset	-	-
Impairment charge/(reversal) on investment properties	-	-
Total	178,844,760.59	55,883,919.53

4.34 Personnel Expenses

(Amount in NPR)

Particulars	2079-80	2078-79
Salary	56,494,329.71	46,040,948.43
Allowances	8,710,777.66	8,289,021.27
Gratuity expense	14,528,301.79	15,553,908.00
Provident fund	4,812,043.08	4,022,862.86
Uniform	1,304,994.26	1,154,050.00
Training & development expense	4,010,607.90	1,974,406.73
Leave encashment	1,555,418.58	7,237,865.80
Medical	4,439,661.60	3,894,307.50
Insurance	805,477.82	779,385.85
Employees incentive	-	-
Cash-settled share-based payments	-	-
Pension expense	-	-
Finance expense under NFRSs	1,355,926.89	1,049,816.53
Dashain expenses	4,541,007.96	3,739,897.50
Overtime expenses	534,346.00	523,682.50
Remuneration expenses	325,001.60	118,850.00
Bank day allowance	4,505,292.85	4,030,510.00
Consultancy fee	-	-
Newspaper Allowances	-	-
Other Benefits	37,597,242.10	
Subtotal	145,520,429.80	98,409,512.97
Provision for Staff Bonus	125,471,040.68	110,834,070.85
Grand Total	270,991,470.48	209,243,583.82

*Provision for staff bonus is mandatory under the requirement of the Bonus Act 2030 and Nepal Rastra Bank Directive and same has been complied.

Here, Provision for staff bonus is allocated 10% of Net Profit before such bonus.

As per the directives to D Class Bank & Financial Institution from Nepal Rastra Bank point no 6.5, 3% of staff expenses should be utilized in the training and other staff efficiency promotional activities. Total staff expense of previous year is NPR 54,329,969.70 and its 3% threshold is NPR 1,629,899.09. In the current fiscal year, NPR 4,010,607.90 has been spent as training expenses.



4.35 Other Operating Expenses

(Amount in NPR)

Particulars	2079-80	2078-79
Directors' fee	1,357,500.00	1,212,000.00
Directors' expense	1,391,948.00	1,383,454.00
Auditors' remuneration	435,050.00	385,000.00
Other audit related expense	294,333.14	491,660.00
Professional and legal expense	-	-
Office administration expense	-	-
Operating lease expense	199,221.56	1,439,355.55
Operating expense of investment properties	-	-
Corporate social responsibility expense	1,320,183.79	7,027,096.69
Client Protection expenses	-	-
Onerous lease provisions	-	-
Other	66,740,607.64	50,567,823.11
Total	71,738,844.12	62,506,389.35

4.35.1 Office Administration Expense

(Amount in NPR)

Particulars	2079-80	2078-79
Water and electricity	1,552,985.74	1,467,672.39
Repair and maintenance	1,691,945.80	1,861,812.56
(a) Building	-	-
(b) Vehicle	827,457.48	1,081,573.07
(c) Computer and accessories	-	-
(d) Office equipment and furniture	864,488.32	780,239.49
(e) Other	-	-
Insurance	383,774.30	296,614.77
Postage, telex, telephone, fax	1,518,296.69	1,634,012.07
Printing and stationery	1,557,380.38	1,089,581.30
News paper, books and journals	1,120,909.67	1,473,421.38
Advertisement	1,049,501.69	668,751.00
Travel allowance and expense	10,131,898.98	8,017,574.45
Entertainment	1,622,790.95	1,554,710.47
Annual/special general meeting expense	894,703.67	711,666.89
Other		
(a) Stock related cost	2,714,225.49	1,481,581.62
(b) Fuel expenses	3,274,186.24	2,546,411.21
(c) Renewal fee	668,525.00	571,973.97
(d) subcommittee expenses	1,265,950.07	812,159.00
(e) Recruitment expenses	853,609.00	658,450.48
(f) Bank day / incentives	1,337,300.30	2,195,354.96

(g) Business promotion	5,827,937.48	3,818,975.12
(h) Trainee selection expenses	-	44,816.00
(i) Loan Renewal and Bank Charges	14,600,870.07	10,912,789.55
(j) Miscellaneous	1,251,290.53	1,640,992.60
(k) Furnishing Expenses	878,453.79	1,279,508.97
(l) Technical Consultancy Expenses	3,110,868.25	1,712,546.29
(m) Membership Expenses	701,385.88	898,230.59
(n) Write off Expenses	409,013.31	57,197.18
(o) Cleaning Expenses	1,112,133.00	638,890.93
(p) IT Expenses	3,030,593.90	2,502,823.44
(q) Loss on Sale of Share	-	19,303.92
(r) Youth Agriculture Award expenses	2,497,013.22	-
(s) Merger Expenses	1,668,373.64	-
(t) Other Expenses	14,690.60	-
Total	66,740,607.64	50,567,823.11

4.36 Depreciation and Amortization

(Amount in NPR)

Particulars	2079-80	2078-79
Depreciation of PPE	20,671,890.39	17,033,218.05
Depreciation on investment property	-	-
Amortization of Intangible Asset	369,393.95	213,193.33
Total	21,041,284.34	17,246,411.38

4.37 Non-Operating Income

(Amount in NPR)

Particulars	2079-80	2078-79
Recovery of loan written off	-	-
Other income	2,339,404.14	2,247,987.33
(a) Gain From Sale of Fixed assets	-	-
(b) Donation Assets Depreciation Reverse	2,339,404.14	2,247,987.33
(c) Other Rental Income	-	-
Total	2,339,404.14	2,247,987.33

4.38 Non-Operating Expenses

(Amount in NPR)

Particulars	2079-80	2078-79
Loan written off	-	-
Redundancy provision	-	-
Expenses of restructuring	-	-
Other Expenses	-	-
Total	-	-



4.39 Income tax Expense

The Microfinance current tax liabilities are calculated using the Income Tax Act, 2058 as applicable in Nepal. Current tax payable (or recoverable) is based on the taxable profit for the year. Taxable profit differs from the profit reported in the statement or profit or loss, because some item of income or expense are taxable or deductible in different years or may never be taxable or deductible.

(Amount in NPR)

Particular	2079-80	2078-79
Current tax expenses	356,920,965.96	307,048,896.65
Current Year	354,663,793.17	305,668,639.79
Adjustment for prior years	2,257,172.79	1,380,256.86
Deferred tax expenses	(1,248,511.76)	(6,885,096.65)
Origination and reversal of temporary differences	(1,248,511.76)	(6,885,096.65)
Change in Tax Rate	-	-
Recognition of previously unrecognized tax losses	-	-
Total Tax income expenses	355,672,454.20	300,163,799.99

4.39.1 Reconciliation of tax profit and accounting profit

(Amount in NPR)

Particular	2079-80	2078-79
Profit before tax	1,129,239,366.09	997,506,637.69
Tax amount at tax rate of 30%	338,771,809.83	299,251,991.31
Add: Tax effect of expenses that are not deductible for tax purpose	15,057,290.90	365,633.64
Less: Tax effect on exempt income	(16,510.05)	-
Add/less: Tax effect on other items	(397,309.27)	(8,918,362.61)
Total income tax expense	353,415,281.41	298,783,543.14
Effective tax rate	31.30%	29.95%

4.39.2 Tax Settlement Status

The Microfinance's tax return has been assessed by income tax authorities till FY 2075.76. The income years whose settlement are still due where the Microfinance has made provision as per self-assessment return and amount of advance tax is as under:

(Amount in NPR)

Income Years	Provision for Tax (as per self-assessment)	Advance Tax Paid	Advance Tax Net of Provision
2073.74	143,406,886.37	143,406,886.37	-
2074.75	169,419,228.86	173,686,063.97	4,266,835.11
2075.76	212,482,649.91	219,021,555.70	6,538,905.79
2076.77	242,606,075.04	244,651,035.97	2,044,960.93
2077.78	267,034,252.81	276,301,097.73	9,266,844.92
2078.79	305,668,639.79	320,054,778.63	14,386,138.84
2079.80	354,663,793.17	359,947,155.56	5,283,362.39

Statement of Distributable Profit or Loss
For the year ended 31 Ashadh 2080
(As Per NRB Regulation)

Particular	31 st Ashad 2080	32 nd Ashad 2079
Net Profit or (loss) as per Statement of Profit or Loss	773,566,911.89	697,342,837.70
Appropriations:		
a. General Reserve	(154,713,382.38)	(197,104,862.77)
b. Foreign exchange fluctuation fund		
c. Capital redemption reserve		
d. Corporate Social Responsibility fund	(7,735,669.12)	(6,973,428.38)
e. Employees Training Fund		
f. Client Protection fund	(7,735,669.12)	(35,791,575.99)
j. Other		
Staff Welfare Fund	-	(34,867,141.88)
RSRF Loan Loss Provision Reserve	(2,855,219.75)	(6,935,344.93)
Institutional Strengthening Fund	(61,885,352.95)	(26,969,279.40)
Reconstruction Fund	(23,207,007.36)	(20,920,285.13)
Restructuring Reserve	(18,767,114.82)	
Profit or (loss) before regulatory adjustment	496,667,496.40	367,780,919.21
Regulatory adjustment		
a. Interest receivable (-)/previous accrued interest received (+)	219,427,613.77	293,979.90
b. Short loan loss provision in accounts (-)/reversal (+)		-
c. Short provision for possible losses on investment (-)/reversal (+)		-
d. Short loan loss provision on Non-Banking Assets (-)/reversal (+)		-
e. Deferred tax assets recognized (-)/ reversal (+)	1,217,949.86	(7,348,207.25)
f. Goodwill recognized (-)/ impairment of Goodwill (+)	(89,808,920.83)	-
g. Bargain purchase gain recognized (-)/reversal (+)		-
h. Actuarial loss recognized (-)/reversal (+)	(3,137,278.91)	418,441.80
i. Other (+/-)		-
Net Profit for the period end available for distribution	624,366,860.28	361,145,133.66
Opening Retained Earning	829,136,748.98	789,069,158.63
Adjustment(+/-)	659,787,710.90	8,272,715.13
Reserve Added Through Acquisition	658,467,527.11	-
Transfer From Fair Value Reserve	-	1,532,638.96
Transfer From CSR Fund	1,320,183.79	7,027,096.69
Other Adjustment	-	(287,020.52)
Distribution:	(428,155,335.97)	(329,350,258.44)
Bonus Share Issued	(406,747,569.18)	(312,882,745.52)
Cash Dividend Paid	(21,407,766.80)	(16,467,512.92)
Total Distributable Profit or (Loss) as on Qtr End Date	1,685,135,984.19	829,136,748.98

Additional Information and Disclosures



5.1 Risk Assessment and Management

Risk Management

The Microfinance is exposed to various types of risks including credit, market, liquidity, operational, legal, compliance and reputation risks. The objective of the risk management framework at the Microfinance is to ensure that various risks are understood, measured and monitored and that the policies and procedures established to address these risks are strictly adhered to.

The Board of Directors has oversight on all the risks assumed by the Microfinance. The board level sub-committee (Risk Management Committee) has been established to facilitate focused oversight of various risks. The committee reviews the risk management policies as well as the Microfinance's compliance with NRB Directives.

The Microfinance's Management Committee comprised during reporting period as following:

S. N.	Members of Risk Management Committee	Designation
1	Mr. Bhim Prasad Timilsina, Director	Coordinator
2	Mr. Jayandra Bikram Shah, Director	Member
4	Mr. Roop Bahadur Khadka	Member Secretary
5	Mrs Isha K.C	Member

Risk Governance

Trained supervisors and analysts in the Microfinance examine and monitor the performance and activities of partner cooperatives. In addition to monitoring the financial condition of the cooperatives, supervisors also review compliance with terms and conditions of loan agreements and regulations and seek corrective action as and when necessary.

Risk Management Department conducts periodical financial surveillance and monitoring and provides pre-examination analysis and other analytical support to onsite supervisors and management.

Through its risk management framework, the Microfinance seeks to efficiently manage credit, market and liquidity risks which arise directly through the Microfinance's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. As part of this framework, the Microfinance uses a set of principles that describe its risk management culture. The principles of risk management followed by the Microfinance include:

- Prepare quarterly report of financial position and performance for individual cooperatives and to conclude the trends and indicators on these.
- Analyze the financial position and performance indicators on quarterly basis.
- Provide all statistical data required for onsite supervision.
- Anticipating future risks and ensuring awareness of all risks.
- Efficient and effective risk management and control to gain competitive advantage.

In order to enhance governance/oversight and to enable earlier detection and mitigation of critical risks, Supervision System (SS) has been implemented in SKBBL.

Following are the major risk faced by the microfinance and the mitigating measures followed by it:

Credit Risk

Credit risk is the potential for loss due to failure of counterparty to meet its obligations to pay the Microfinance in accordance with agreed terms.

The Microfinance has Credit Policy that, inter alia, consist of areas of lending, eligibility of borrower, loan application format and requirement, necessary documents for processing loans, risk assessment areas, loan approval authority and other general credit principles. The credit policy has been formulated by keeping in mind the prudential norms given by NRB.

A standardized loan application form has been in use for facilitating collection and analysis of all the relevant data for evaluating credit worthiness and proper evaluation of the credit risk of the prospective borrower. The factors considered in evaluating loan applications normally included prospects of the business, management of the cooperative, financial analysis- income statement, balance sheet, cash flow statement, key financial indicators, key risk and mitigating factors. Further, inspection and supervision are also conducted before approval of the loan for pre-analysis and after the disbursement of loan as well for monitoring the utilization of loan.

Operation Risk

Operational risk is the prospect of loss resulting from inadequate or failed procedures, systems or policies, employee errors, system failures, fraud or other criminal activity that disrupts business processes.

Operational risk exposures are managed through a consistent set of management processes that drive risk

identification, assessment, control and monitoring. For the control of operational risk of institution, it has Financial Administration Policy, Employee Bylaws which guides the day to day operation.

Each risk control owner is responsible for identifying risks that are material and for maintaining an effective control environment across the organization. Risk control owners have responsibility for the control of operational risk arising from the management of the following activities: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or Dishonesty, External Fraud, Information Security and Processing Failure. Operational risks can arise from all business lines and from all activities carried out by the Microfinance. Operational Risk management approach seeks to ensure management of operational risk by maintaining a complete process defined for all business segments, products and processes.

Market Risk

Risks arising out of adverse movements in interest rates and equity prices are covered under Market Risk Management. Market Risk is the potential for loss of earnings or economic value due to adverse changes in financial market rates or prices. Institutional exposure to market risk arises principally from institutional driven transactions.

In line with Risk Management Guidelines prescribed by NRB, the Microfinance focuses on risk management. In addition to that, Interest rate risk is assessed at a regular interval to strengthen market risk management. The market risk is managed within the risk tolerances and market risk limits set by ALCO.

Liquidity Risk

Liquidity risk is the potential that the Microfinance either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk is managed by ALCO.

Reputational Risk

Reputational risk is a risk of loss resulting from damages to reputation of institution, in lost revenue; increased operating, capital or regulatory costs; or destruction of shareholder value.

Reputational risk is managed by the management committee which are responsible for protecting the institution's reputation locally and has the responsibility to ensure that the Microfinance does not undertake any activities that may cause material damage to the reputation of institution.

Internal Control

The Board is committed to managing risks and in controlling its business and financial activities in a manner which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events. To achieve this, the Board has adopted policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring.

The effectiveness of the Microfinance's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit. The Audit Committee has reviewed the effectiveness of the Microfinance's system of internal control during the year and provided feedback to the Board as appropriate. SKBBL has in-house Internal Audit division that performs internal audit function of institution. The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Company through its program of business/unit audits. The Internal Audit function is focused on the areas of greatest risk as determined by a risk-based assessment methodology. Internal Audit reports are quarterly forwarded to the Audit Committee. The findings of all audits are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures.

5.2 Capital Management

i. Qualitative Disclosure

The microfinance has maintained the capital adequacy as per Capital adequacy framework, 2007 (Updated July 2008) as required by Nepal Rastra Bank. The main objective of this framework is to develop a safe and sound financial system by way of sufficient amount of qualitative capital and risk management practices. The total equity of the microfinance comprises of paid-up capital, statutory reserves and other reserves. The microfinance does not have any other complex or hybrid capital instruments. Capital adequacy ratio as on Ashad end 2080 is 15.74% and 14.08% on core capital and capital fund respectively. Assessment of capital adequacy of microfinance is done on regular basis taking into considerations the exposure of microfinance. Also, the analysis of possible impact on capital adequacy is being done on regular basis taking into consideration the future impacts on assumptive basis. Capital adequacy of microfinance and impact in capital due to future change in nature and size of business is discussed in Risk Management Committee and is summarized in



board. Regular monitoring of nature of business is being done so that unexpected negative impact could not take place in capital adequacy of microfinance. The internal capital adequacy assessment process (ICAAP) is a comprehensive process which requires board and senior management oversight, monitoring, reporting and internal control reviews at regular intervals to ensure the alignment of regulatory

capital requirement with the true risk profile of the microfinance and thus ensure long-term safety and soundness of the microfinance.

ii. **Quantitative Disclosure**

Capital adequacy of the microfinance as per regulatory requirement is as follows:

Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Ltd.

Statement of Capital Fund

At the month end of Ashadh, 2080

A. Core Capital

(Rs. in '000)

SN	Description	Period	
		Current	Previous
1	Paid up Capital (ordinary shares)	3,331,618.20	1,564,413.73
2	Proposed bonus share	-	-
3	Share premium	18,269.71	18,269.71
4	Irredeemable preferential share	-	-
5	General Reserve Fund	1,769,344.59	856,895.07
6	Accumulated profit/(loss)	1,685,135.98	829,136.75
7	Profit & loss a/c as per balance-sheet	-	-
8	Capital Redemption Reserve Fund	-	-
9	Capital Adjustment Fund	-	-
10	Calls in advance	-	-
11	Other Free Reserves	172,834.22	172,834.22
Deductions:		(31,321.96)	(28,728.90)
a	Goodwill	-	-
b	Deferred tax assets	(31,321.96)	(28,728.90)
b	Investment on shares and securities in excess of limits	-	-
c	Investment to the company having financial interests	-	-
d	Fictitious Asset	-	-
e	Investment on land and building for self use not complying the Directives of NRB	-	-
f	Investment on land development and housing construction in excess of limits	-	-
g	Underwriting share not sold within the stipulated time	-	-
h	Credit and other facilities banned by the prevailing laws	-	-
Total Core Capital (A)		6,945,880.74	3,412,820.58

B. Supplementary capital

(Rs. in '000)

SN	Description	Period	
		Current	Previous
1	Provisions of loan loss made for pass loan	745,018.00	448,031.00
2	Additional loan loss provision	69,109.00	63,536.00
3	Hybrid capital instruments	-	-
4	Unsecured Subordinated Term Debt	-	-
5	Exchange Equalization Fund	-	-
6	Assets revaluation Fund (max. 2% of Supplementary capital is added automatically)	-	-
7	Investment adjustment Fund	3,832.65	10.00
Total Supplementary Capital (B)		817,959.65	511,577.00

C.

Total Capital Fund (A+B)	7,763,840.39	3,924,397.58
---------------------------------	---------------------	---------------------

B. **Minimum capital Fund to be maintained based on Risk Weighted Assets:**

(Rs. in '000)

1	Minimum Capital Fund Required (8.0 % of RWA)	3,947,282.96	2,480,325.92
2	Minimum Core Capital Required (4.0 % of RWA)	1,973,641.48	1,240,162.96
3	Capital Fund maintained (in %)	15.74	12.66
4	Core Capital maintained (in %)	14.08	11.01

iii. **Compliance with external requirement**

During the period the microfinance complied with all external imposed capital requirements to which it is subject to.

5.3 Classification and Fair value of financial asset and liability

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The Microfinance recognises transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period.

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

Following is the classification of financial assets & financial liabilities as on 31-03-2078:

Financial Assets	Level 1	Level 2	Level 3
Cash & Cash Equivalent	3,314,879,383.85	-	-
Statutory Balances and Due from Nepal Rastra Bank	208,994,041.76	-	-
Placement with Banks & Financial Institutions	-	-	-
Derivative Financial Instruments	-	-	-
Other Trading Assets	-	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-	44,366,878,238.28
Loan & advances to customers	-	-	54,111,020.30
Investment Securities	41,749,180.00	15,804,043.01	-
Other assets	-	-	213,804,884.11
Total Assets	3,565,622,605.61	15,804,043.01	44,634,794,142.87
Financial Liabilities	Level 1	Level 2	Level 3
Due to Bank & Financial Institutions	-	-	18,148,106,727.76
Due to Nepal Rastra Bank	-	-	118,423,039.94
Borrowing	-	-	19,297,396,195.19
Other liabilities	-	-	571,975,665.08
Total Liabilities	-	-	38,135,901,627.97



5.4 Operating Segment Information

5.4.1 General information

The Microfinance uses following basis for identification of the operating segments:

- components from which the Microfinance earns revenues and incurs expenses,
- components whose operating results are reviewed by the management to make decision about resource allocation to each segment and assess its performance, and
- components for which discrete financial information is available.

Accordingly, the Microfinance has recognized its area office as its operating segments since the Microfinance performs its business activities through these components.

Segment revenues are aggregate of interest income reported by the Microfinance under various heads. Segment results are determined after considering interest costs. Following information are relevant for understanding segment analysis:

- Interest cost: Interest costs are allocated to respective segments on the basis of segment revenue.
- Assets: Segment assets consist of carrying amount of property, plant and equipment that is controlled and used by the respective segment
- Liabilities: Segment liabilities consist of other liabilities including sundry creditors that pertain to the respective segment
- Depreciation & Amortization: Depreciation and amortization costs pertaining to assets controlled and used by the segments are charged to the respective segments

5.4.2 The segmental information about profit or loss, assets and liabilities is presented below:

(Amount in NPR)

FY 2079.80								
SN	Particulars	HO	Hetauda	Butwal	Bardibas	Nepalgunj	Others	Total
a	Revenue from external customers	61,778,625	645,150,120	324,954,271	603,428,727	337,401,846	1,056,028,718	3,028,742,306
b	Intersegment Revenue	-	-	-	-	-	-	-
c	Net Revenue	61,778,625	645,150,120	324,954,271	603,428,727	337,401,846	1,056,028,718	3,028,742,306
d	Interest Revenue	60,855,642	645,150,120	324,954,271	603,428,727	337,401,846	1,056,028,718	3,027,819,324
e	Interest Expense	24,886,663	284,318,778	144,841,554	265,781,736	152,602,826	486,794,428	1,359,225,985
f	Net Interest Revenue	35,968,979	360,831,342	180,112,717	337,646,991	184,799,020	569,234,289	1,668,593,339
g	Depreciation & Amortization	10,790,392	1,154,719	1,267,392	1,054,670	997,669	5,776,442	21,041,284
h	Segment Profit / (Loss)	25,178,587	359,676,623	178,845,325	336,592,321	183,801,351	563,457,847	1,647,552,054
i	Other material non-cash items	-	-	-	-	-	-	-
j	Impairment of Assets	262,451,324	124,593,832	86,684,240	155,552,979	78,658,373	357,371,165	1,065,311,911
k	Segment Assets	13,701,686,932	7,079,593,296	3,990,478,862	6,072,806,320	4,241,759,497	13,539,069,002	48,625,393,910
l	Segment Liabilities	45,998,714,171	369,274,269	269,215,130	364,606,551	250,573,503	1,373,010,285	48,625,393,910

5.4.3 Measurement of Operating segment profit or loss, asset and liabilities

The Bank has determined segments based on the organizational geographical structure i.e. Area Office wise.

5.4.4 Reconciliation of Reportable segment revenue, profit or loss, asset and liabilities

a) Revenue

Particular	Amount in NPR
Total revenue for reportable segment	3,028,742,306.35
Other revenue	-
Elimination of intersegment revenue	-
Entity's Revenue	3,028,742,306.35

b) Profit or loss

Particular	Amount in NPR
Total profit or loss for reportable segments	1,647,552,054.33
Other Profit or loss	-
Elimination of intersegment profits	-
Unallocated amount	-518,433,328.68
Profit before income tax	1,129,118,725.66

d) Asset

Particular	Amount in NPR
Total asset for reportable segments	48,625,393,909.59
Other Asset	-
Unallocated amount	-
Entity's Asset	48,625,393,909.59

f) Liabilities

Particular	Amount in NPR
Total Liabilities for reportable segments	48,625,393,909.59
Other Liabilities	-
Unallocated amount	-
Entity's Liabilities	48,625,393,909.59

5.4.5 Information about product and service

Revenue from each type of product and service described in point no 1(a) above

Revenue generated from following products	Amount in NPR
Loan to Cooperatives & Microfinance	3,027,819,323.55
Other	922,982.80
Total	3,028,742,306.35

5.4.6 Information about geographical areas

Revenue from following geographical areas

a) Domestic	3,028,742,306.35
Koshi Province	368,273,837.38
Madhesh Province	603,428,726.84
Bagmati Province	992,081,485.57
Gandaki Province	118,538,151.43
Lumbini Province	662,356,116.71
Karnali Province	88,169,982.00
Sudur Paschim Province	195,894,006.42
b) Foreign	-
Total	3,028,742,306.35

5.4.7 Information about major customers

The Microfinance does not have any customer, which generate more than 10% of the entity's revenue.



5.5 Share options and share based payment

There is no share-based payment made by the Microfinance.

5.6 Contingent liabilities and commitment

Comprehensive disclosure of the contingent liabilities and commitments made by the microfinance are disclosed on Note 4.26.

5.7 Related Party Disclosure

The Microfinance identifies the following as the related parties under the requirements of NAS 24:

1. Directors of the Microfinance and their close family members, if any
2. Key Managerial Personnel and their close family members, if any
3. Promoter Commercial Banks of the Microfinance
4. Promoter Small Farmer Agriculture Cooperative Limited (SFACLs) of the Microfinance
5. Subsidiary of major shareholders

The related party disclosures as presented below:

5.7.1. Promoter Commercial Banks and SFACLs of the Microfinance

Particulars	2079.80	
	% of Holding	Shares Holding
Agricultural Development Bank Limited	13.02%	4,338,034.73
Standard Chartered Bank Nepal Ltd	4.10%	1,365,426.72
Nabil Bank Limited	6.13%	2,043,323.74
Himalayan Bank Limited	3.77%	1,255,805.62
Nepal Investment Mega Bank Limited	3.02%	1,006,023.30
Nepal Bank Limited	3.65%	1,217,349.63
Nepal Sbi Bank Ltd.	1.48%	494,341.26
Everest Bank Limited	1.30%	431,824.97
Nic Asia Bank Ltd.	1.19%	397,722.19
Siddhartha Bank Limited	1.10%	366,276.59
Global Bank Ltd.	0.68%	224,969.84
Rastriya Banijya Bank Limited	0.65%	217,018.00
Kumari Bank Limited	0.56%	185,099.95
231 SFACLs	25.82%	8,600,794.54

5.7.2. Transaction with promoter commercial banks and their major shareholders for FY 2079.80

Bank and Financial Institution	Borrowings	Other transaction
Agricultural Development Bank Limited	1,500,000,000.00	
Standard Chartered Bank Nepal Ltd	1,550,000,000.00	
Nabil Bank Limited	1,705,000,000.00	
Himalayan Bank Limited	1,150,000,000.00	
Nepal Investment Mega Bank Limited Investment	2,022,000,000.08	
Nepal Bank Limited	999,713,514.88	
Nepal Sbi Bank Limited	487,750,000.00	
Everest Bank Limited	1,691,669,592.18	
Nic Asia Bank Limited	500,000,000.00	
Siddhartha Bank Limited	723,500,000.00	
Global Ime Bank Limited	1,794,164,858.74	
Rastriya Banijya Bank Limited	1,374,600,000.01	
Kumari Bank Limited	216,020,684.66	
Nabil Investment Banking Limited		200,000.00

5.7.4. Transaction with promoter SFACs for the FY 2019.80

Name of SFACL	Loans & Advances	Other Transaction
SFACL PRITHBINAGAR	79,650,000.00	
SFACL SHREEANTU	65,675,000.00	
SFACL PANCHGACHHI	28,697,000.00	
SFACL JUROPANI	51,450,000.00	
SFACL BAHUNDANGI	71,960,000.00	
SFACL KHUDUNABARI	293,875,000.00	
SFACL GHAILADUBBA	5,247,500.00	
SFACL PATHARIYA	11,800,000.00	
SFACL SAMALBUNG	144,393,750.00	
SFACL MAHARANIJHORA	208,054,375.00	
SFACL BALUBARI	16,220,200.00	
SFACL DHARAMPUR	25,750,000.00	
SFACL MAHAVARA	64,575,000.00	
SFACL MAHESPUR	25,300,000.00	
BAIGUNDHURA SFACL	101,961,250.00	
SFACL KOHAVARA	39,650,000.00	
GAURADAHA SFACL	19,596,875.00	
SFACL Sundarpur	129,504,000.00	
SFACL Dharan	59,631,000.00	
SFACL Letang	69,719,900.00	
SFACL Mrigauliya	26,955,000.00	
SFACL Madheli	46,978,500.00	
SFACL Madhuban	81,609,250.00	
SFACL Jhorahath	34,945,000.00	
SFACL Madhumalla	34,453,000.00	
SFACL Pakali	41,481,000.00	
SFACL Chitaha	30,130,750.00	
SFACL Mahendranagar	24,775,025.00	
SFACL Baklauri	33,282,000.00	
Women SFACL Motipur	22,135,000.00	
SFACL Baijanathpur	1,914,000.00	
SFACL Pati	194,611,740.00	
SFACL Dulari	45,798,750.00	
SFACL Belbari	77,250,000.00	
SFACL Bishnupur	219,948,000.00	
SFACL Haribhawan (Jabdi)	153,432,500.00	
SFACL Naktirayapur Rupani Saptari	14,077,777.78	
SFACL Hariharpur Saptari	625,000.00	
SFACL Bakdhuwa	6,100,000.00	
SFACL Naktajhij	72,652,000.00	
SFACL Pidari	155,782,500.00	
SFACL Itharwa Kati	49,914,600.00	
SFACL Majhaura Bisanpur	18,072,222.22	



Name of SFACL	Loans & Advances	Other Transaction
SFACL Digambarpur Dhanusha	140,233,500.00	
SFACL Shantipur	98,810,000.00	
SFACL Bagdha	96,352,000.00	
SFACL Raghunathpur	141,834,500.00	
SFACL Banchauri	28,500,000.00	
Mahila SFACL Sundarpur Udaypur	85,507,290.00	
SFACL hariharpur Dhanusa	35,649,000.00	
SFACL Shinghyahimadan	103,555,000.00	
SFACL Dhanusha Gobindapur	135,879,600.00	
SFACL Padaria	135,997,500.00	
SFACL Ramgopalpur	160,815,000.00	
SFACL Odraha	59,518,978.00	
SFACL Giddha	119,525,000.00	
SFACL Shankarpur	463,021,350.00	
SFACL Bhangha	72,137,500.00	
SFACL Pushpawalpur	4,600,000.00	
SFACL Bastipur	44,155,600.00	
SFACL Ishworpur 14 (Gaurishankar)	49,338,750.00	
SFACL Haripurba Sarlahi	30,880,000.00	
SFACL Bharatpur	38,410,000.00	
SFACL Phulgama	27,495,000.00	
SFACL Mithileshwor	4,594,444.44	
SFACL Dhanusha Dham	178,391,800.00	
SFACL Haripur Sarlahi	149,129,113.64	
SFACL Bhaktipur Sarlahi	34,075,000.00	
SFACL Laxmipur Sarlahi	130,222,500.00	
SFACL Dhirapur	26,231,111.11	
SFACL Siswabelhi	33,635,000.00	
SFACL Pato Saptari	56,413,700.00	
SFACL Deuri	92,845,520.00	
SFACL Nokailwa	27,180,000.00	
SFACL Mahanour	11,100,000.00	
Balasundari SFACL Bhagwanpur	28,185,000.00	
SFACL Dumarwana	34,000,000.00	
SFACL Piple	8,400,000.00	
SFACL Kumroj	345,065,000.00	
SFACL Manahari	333,262,833.35	
SFACL Fattepur	106,645,000.00	
SFACL Birendranagar	267,133,000.00	
SFACL Bachhauli	266,250,000.00	
SFACL Meghauli	160,900,000.00	
SFACL Sukranagar	59,225,000.00	
SFACL Bhandara	62,633,000.00	
SFACL Manharwa	185,965,000.00	

Name of SFACL	Loans & Advances	Other Transaction
SFACL Jetharahiya	30,440,000.00	
SFACL Santapur	305,456,250.00	
SFACL Kathar	216,439,166.67	
SFACL Bajrabarahi	170,725,000.00	
SFACL Bhodaha	57,972,222.22	
SFACL Shakhuwadhamaura	69,175,000.00	
SFACL Inaruwasira	78,002,441.00	
SFACL Khairahani	187,460,000.00	
SFACL Darechowk	50,425,000.00	
SFACL Udayapurghurmi	154,688,000.00	
SFACL Kanakpur	194,100,000.00	
SFACL Nichuta	19,420,000.00	
SFACL Rangapur	168,750,000.00	
SFACL Haraiya	24,370,000.00	
SFACL Piprarajbada	40,375,000.00	
SFACL Hadikhola	220,925,000.00	
SFACL Basamadi	309,294,375.00	
SFACL Padampur	227,000,000.00	
SFACL, Raviopi	94,896,500.00	
SFACL, Anekot	71,125,000.00	
SFACL Chainpur	92,800,000.00	
SFACL Chhatreaurali	34,800,000.00	
SFACL Bhumesthan	139,060,000.00	
SFACL Kalleri	174,107,500.00	
SFACL Baireni	139,563,750.00	
SFACL Goganpani	104,345,000.00	
SFACL Kumpur	140,700,000.00	
SFACL Salang	237,995,000.00	
SFACL Maidi	33,725,000.00	
SFACL Sunaulabazar	27,810,000.00	
SFACL Salyantar	51,586,500.00	
SFACL Dhola	40,867,500.00	
SFACL Tripureshwor	16,950,000.00	
SFACL Jiwanpur	64,337,500.00	
SFACL Dhusa	67,745,000.00	
SFACL Thakre	61,700,000.00	
Woman SFACL Kewalpur	160,225,000.00	
SFACL Jyamrung	97,668,750.00	
Bageshwori SFACL	93,962,500.00	
jiling SFACL	29,600,000.00	
Krishna SFACL	16,545,000.00	
Muralibhanjyang SFACL	71,530,000.00	
Dhorfirdi SFACL	73,900,000.00	
Begnas SFACL	59,690,000.00	



Name of SFACL	Loans & Advances	Other Transaction
Manakamana SFACL	26,223,000.00	
Sundarbazar SFACL	74,000,000.00	
PHEDIKHOLA SFACL	21,100,000.00	
NARAYANSTHAN SFACL	30,000,000.00	
TANGRAM SFACL	35,000,000.00	
DAHATHUM SFACL	95,225,000.00	
Sarangkot SFACL	61,131,669.79	
PAIYUPATA, SFACL	4,000,000.00	
SFACL Bajung	18,200,000.00	
MALLAJ SFACL	13,850,000.00	
Nirmalpokhari SFACL	26,396,000.00	
Majhathana SFACL	5,355,000.00	
RAMGHATAR SFACL	76,400,000.00	
PAKUWA SFACL	6,600,000.00	
SFACL Anandban	67,050,000.00	
SFACL Bhalwad	87,981,250.00	
SFACL Motipur	172,276,600.00	
SFACL Narpani	49,100,000.00	
SFACL Saljhandi	15,850,000.00	
SFACL Madhawaliya	86,418,750.00	
SFACL Devdaha	118,845,000.00	
SFACL Semlar	130,617,500.00	
SFACL Kerwani	47,900,000.00	
SFACL Triveni Sustha	166,423,000.00	
SFACL Ramnagar	51,430,000.00	
SFACL Panchanagar	116,700,000.00	
SFACL Banjaria	53,298,000.00	
SFACL Agauli	376,830,000.00	
SFACL Buddhabhumi	53,150,000.00	
SFACL Makar	60,650,000.00	
SFACL Khilji	25,980,000.00	
SFACL Tilakpur	26,310,000.00	
SFACL Dudhraksha	106,525,000.00	
SFACL Gangoliya	27,850,000.00	
SFACL Daunnedevi	63,395,000.00	
SFACL Argali Palpa	47,060,000.00	
SFACL Parroha	76,260,000.00	
SFACL Karahiya	44,829,000.00	
SFACL Gonaha	143,800,000.00	
SFACL Tikuligadh	91,347,500.00	
SFACL Kumarwanti	172,593,750.00	
SFACL Khasyauli	10,000,000.00	
SFACL Badagaun	11,450,000.00	
SFACL Khanchikot	15,600,000.00	

Name of SFACL	Loans & Advances	Other Transaction
SFACL Khadwa Bangai	18,731,250.00	
SFACL Jahada	52,750,000.00	
SFACL Mahadevpuri	56,493,750.00	
SFACL Laxmipur	22,470,000.00	
SFACL Urahari	164,815,000.00	
SFACL Gobardiya	5,273,000.00	
SFACL Bangesal	107,255,000.00	
SFACL Naubasta	69,358,000.00	
Taratal SFACL	343,858,125.00	
Sanoshree SFACL	399,410,000.00	
SFACL Rampur	40,300,000.00	
SFACL Chisapani	115,666,250.00	
SFACL Kamdi	37,625,000.00	
SFACL Neulapur	46,690,625.00	
Mainapokhar SFACL	263,677,550.00	
Budhan SFACL Padanaha	30,490,000.00	
Satbariya SFACL	10,232,916.67	
Saudiyar SFACL	81,372,750.00	
SFACL Puraini	7,500,000.00	
SFACL Shibapur	39,300,000.00	
SFACL Dhanauri	53,457,750.00	
SFACL Shreegaun	47,636,250.00	
SFACL Deudakala	136,410,000.00	
Kalika SFACL	67,032,000.00	
Dhodhari SFACL	63,485,000.00	
SFACL Uttarganga	84,078,375.00	
SFACL Latikoili	94,034,583.33	
SFACL Satakhani	90,357,722.21	
SFACL Kapurkot	97,629,999.98	
SFACL Lekhapharsa	86,852,138.90	
SFACL Mehelkuna	3,842,500.00	
SFACL Daiji	180,207,875.00	
SFACL Shreepur	219,621,687.00	
SFACL Pratappur	41,557,500.00	
SFACL Suda	136,825,000.00	
SFACL Geta	102,200,000.00	
SFACL Tribhuwanbasti	194,540,000.00	
SFACL Bauniya	39,725,000.00	
SFACL Malakheti	135,956,250.00	
SFACL Parasan	149,518,750.00	
SFACL Kalika Kanchanpur	146,354,000.00	



5.7.4. Transaction with and payments to directors of Microfinance

The details relating to compensation paid to directors were as follows:

Particulars	2079.80
Meeting Fees	1,357,500.00
Other expenses	1,355,948.00
Total	2,713,448.00

Details of the Board of Directors and their composition, and changes if any, during the period are disclosed in the director's report

5.7.5. Transaction with and payment to Key Management Personnel (KMP)

The key management personnel are those persons having authority and responsibility of planning, directing and controlling the activities of the entity, directly or indirectly including any director. Related party disclosure of directors is presented in above point. The microfinance considers Chief Executive Officer (CEO) to be its KMP. The details relating to the remuneration paid and other facilities provided to Dr. Shivaram Prasad Koirala, CEO of the Microfinance is as follows:

Particulars	2079.80
Dr. Shivaram Prasad Koirala, CEO	3,397,900.00

*Bonus and welfare fund is provided as per prevalent rules and regulations.

5.8 Merger and Acquisition

In the Current Fiscal Year, the Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited and erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited initiated a merger, marking the beginning of their preliminary agreement on the 31st of Bhadra 2079. Subsequently, on the 17th of poush 2079, the merger received official approval from the Nepal Rastra Bank. On the 18th of Falgun 2079, the final merger agreement was signed between the two institutions. Annual general meetings held on the 10th of Chaitra 2079 further approved this merger process.

The final consent for the merger was obtained from the Nepal Rastra Bank on the 24th of Jestha 2080, while on the 4th of Ashar 2080, the Nepal Securities Board approved the consolidation of both institutions. Subsequently, on the 7th of Ashar 2080, CRO approved that the assets and liabilities of the two organizations were officially consolidated under the Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited after the merger. The Nepal Rastra Bank on the 22nd of Ashar 2080 issued new financial permit and the joint

transaction was conducted in 24th of Ashar.

For the consideration of acquisition, the Bank has issued 13,604,569.08 number of equity shares at swap ratio of 100:87 (87 shares of Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited for every 100 shares of erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited). Accounting for acquisition of RMDC Laghubitta Bittiya Sanstha Limited as per Nepal Financial Reporting Standard (NFRS) 3 – Business Combination, Merger Acquisition Bylaws and Directive issued by Nepal Rastra Bank by recognizing Goodwill NPR 89,808,920.83.

NFRS 3 – Business combination has been applied for the purpose of calculating goodwill/ Gain on bargain purchase along with the explanatory notes as below:

As per point No 8. of Explanatory Note on Accounting for Business Combination states that Para 32 of NFRS 3 states that “The acquirer shall recognize goodwill as of the acquisition date measured as the excess of (a) over (b) below:

- The aggregate of:
 - The consideration transferred measured in accordance with this NFRS, which generally requires acquisition-date fair value (see paragraph 37)
 - The amount of any non-controlling interest in the acquiree measured in accordance with this NFRS; and
 - In a business combination achieved in stages (see paragraphs 41 and 42), the acquisition-date fair value of the acquirer's previously held equity interest in the acquiree.
- The net of the acquisition-date amounts of the identifiable assets acquired and the liabilities assumed measured in accordance with this NFRS.

The standard requires to recognize goodwill for the excess of the value derived as per (a) over (b). Goodwill may be measured in a business combination effected through exchange of equity interest of the acquirer by considering the business valuation of acquiree computed based on the similar terms as for the purpose of computing swap ratio. The excess of consideration paid by the acquirer over the business value of the acquiree is only considered as goodwill because it represents the expected synergies and other benefits arising from combining the businesses. The above treatment of Goodwill is clarified by way of this illustration as below:

A	Consideration transferred by Acquirer (No of equity instruments issued*fair value of equity instruments of acquirer as at acquisition date)	*****
B	Less, Business Value of Acquiree (No of equity instruments of Acquiree*fair value of equity instruments of acquiree as at acquisition date)	*****
C	Goodwill	*****

The amount of Goodwill as arrived in (C.) above will be carried over to the books of acquirer. Resulting difference at the date of acquisition after recognition of face value of equity instruments issued shall be recognized as other components of equity. It is clarified by way of following illustration:

Dr. Identifiable Net Assets at Fair Value (as per Para 7 above)	*****
Dr. Goodwill (as calculated above)	*****
Cr. Share Capital(No of equity instruments Issued * face value of equity instruments)	*****
Cr. Other Components of Equity (Balancing Figure)	*****

Goodwill/Gain on Bargain Purchase at acquisition date

Consideration transferred by Acquirer		
No of equity Instrument issued	Fair value of equity instruments of acquirer as at acquisition date	Total
13,604,569.08	345.36	4,698,473,976.23
Less, Business Value of Acquiree		
No of equity instruments of Acquiree	Fair value of equity instruments of acquiree as at acquisition date	Total
15,637,435.72	294.72	4,608,665,055.40
Goodwill		89,808,920.83

5.9 Additional Disclosure of non-consolidated entities.

Not Applicable.

5.10 Events after reporting date

Accounting Policy

The Microfinance monitors and assess events that may have potential impact to qualify as adjusting and / or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable.

Explanatory Notes

There are no material events that has occurred subsequent to 31st Ashadh 2080 till the signing of this financial statement on 2080.03.31.

5.11 Programs implemented under the support from Donor Agencies

Rural Enterprise Financing Project

The Asian Development Bank (ADB) and Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. (SKBBL) signed the Rural Enterprise Financing Project on 10 December

2019 to increase incomes of subsistence small farmers by helping them engage in rural enterprises. SKBBL in partnership with SFACs is financing rural enterprises comprising (i) collective enterprises that are owned and operated by group or smallholder farmers or Small Farmers' Agriculture Cooperatives (SFACs) and (ii) individual enterprises, under REF Project. The REF Project has three expected outcomes (i) Output 1: collective enterprises developed and financed (ii) Output 2: individual enterprises promoted and financed and (iii) Output 3: rural enterprise financing capacity enhanced.

As of 16 July 2023, the REF Project has supported 299 SFACs providing loan to 1231 individual enterprises and 27 collective enterprises. The total loan disbursed amount is Nrs.2,779,515,000.

Clean Cooking Solutions Project (NREP)

SKBBL has signed an agreement with the Alternative energy Promotion Center(AEPC)/Central Renewable Energy Fund (CREF) on February 11, 2022, for the promotion of clean cooking solutions in Lumbini Province. The project aims to promote E-cooking technology to the members of small farmers' agricultural cooperatives in the project area. The objective of the project is to increase awareness



raising on clean cooking, strengthening supply chain electronic cooktops, establishment of after sales service at local level, wiring up-gradation and installation of e-cooking systems in 10500 household in Lumbini Province. The total revised Project budget is NPR.24,077,469 & total income received as grant income is NPR. 40,00,000.

As of 16 July 2023, the Project expenditure was NPR. 14,474,343.35 & Out of 10500 household 4,790 household adopt e-cooking system. The project will be completed on April 10, 2024.

Capacity Development and Financing to Migrant Workers

SKBBL is implementing Capacity Development and Financing to Migrant Workers (SEP) project under the challenge fund modality of UKaid funded and WSP USA Solution Inc. (WSP) managed Skill for Employment Programme (SEP). The goal of the project is to provide access to finance to the aspirant migrant from the family members of partner SFACLs at an affordable interest rate. After the successful completion of the pilot phase of the project, SKBBL is implementing the scale-up phase of the project, that is being implemented during the current fiscal year. The scale up phase of SEP project shall end on December 2023. The scale up phase of the project is implemented by four branch offices partnering 213 Small Farmer Agricultural Cooperatives Limited (SFACL) from eight districts each of Lumbini and Madhesh Provinces. Total budget of the Scale up phase is NPR. 69,938,000 of which NPR. 31,141,003.57 was spent during the FY 2079/80. Of the total expenses SEP contributed 50% and remaining 50% was managed by SKBBL and partner SFACLs. The project has achieved 42% physical and 45% financial progress during the reporting fiscal year.

Rural Enterprises and Remittance Project (RERP 'SAMRIDDHI')

Rural Enterprises and Remittance Project, RERP "SAMRIDDHI" is a seven years Project being implemented Jointly by Government of Nepal (GoN), Ministry of Industry, Commerce and Supplies (MoICS), and the International Fund for Agriculture Development (IFAD) for reducing poverty and achieving sustainable peace and access to finance through cooperatives and inclusive economic development. The project aims at providing sustainable sources of income to poor households, migrant families, and returnees in the 16 districts of Province 1, Province 2 and Bagmati Province. The activities of Capacity Development of Cooperative Program include class-based training delivery, field-

based technical supports to 221 partner cooperatives.

The project plans to measures project intervention to enhance the competency of the cooperatives in terms of increase in outreach, disbursement of credit, outstanding loan and collection of savings. The project has developed 9 training manuals for cooperatives. Total income received as grant income during fiscal year 2079/80 is NRs.16,154,740/- and total expenditure incurred in Project Activities during the fiscal year 2078/79 is NRs.15,967,321.54.

5.12 Loan and Grants supported by the Government of Nepal

5.12.1 Government of Nepal Supported Programs

The government of Nepal (GoN) has been supporting SKBBL for SFACLs' replication program, capacity development (training/workshop), agriculture and livestock business promotion program, and institutional reform program under the budget subhead 20500101 (P2). Additionally, the government of Nepal has been providing grant support for the livestock assurance program under the micro-insurance (Pasu, bali, Swashtya) support program, budget subhead 20500102 (P2).

SFACLs' Replication

In order to provide access to finance in the rural area of Nepal, SKBBL has been promoting the formation of new SFACLs through a process called SFACLs' Replication Program. In this FY, NRs. 10 million was received from GoN to implement 10 SFACL Replication programs. NRs. 10 million has been spent by establishing 10 SFACLs, where additional 4,000 households of small farmers are benefitted.

Capacity Development (Training/Workshop) Program

SKBBL has been providing training/workshops for small farmers on business promotion, agriculture, institutional development, good governance, office management and accounting. During the reporting period, the total budget of NRs. 10 million was received from GoN for conducting 200 program activities. Due to the high demand of the programs, 2351 program activities were conducted with total expenditure of NRs. 1,52,11,477.00 (from GoN Support NRs. 1,00,00,000.00 and SFACL's contributions NRs. 52,11,477.00) for 38,178 small farmers.

Agriculture and Livestock Business Promotion Program

In order to promote the commercialization of agriculture and livestock, SKBBL has been carrying out an agriculture and livestock business promotion

program with the support of the GoN. During the reported FY, the total budget of NRs 10 million received from the GoN. Altogether 289 programs were conducted with a total cost of NRs. 1,97,04,246.34 (GoN NRs. 1,00,00,000.00 and contributions of SFACLs/peoples NRs 97,04,246.34) for 16,252 families of small farmers. The unspent amount of NRs. 27,865.00 under this heading paid back to the GoN by issuing cheque number 39632196 of Prabhu bank limited. dated on 22th Asar 2080.

Institutional Reform Program

The government of Nepal has been supporting for the institutional reform of relatively weaker SFACLs. During this fiscal year, Rs. 10 million budget from GoN was received for this program. Altogether 472 SFACLs were reformed by spending NRs. 99,79,123.45 amount and 20,452 members of SFACLs are benefitted. The unspent amount of NRs. 20,876.46 under this heading paid back to the GoN by issuing cheque number 39632196 of Prabhu bank limited. dated on 22th Asar 2080.

Livestock Assurance Program (Livestock Security Program)

SKBBL has been promoting livestock assurance program to minimize the risk of livestock casualty of small farmers. Under this program, a total sum of NRs. 9,50,00,000.00 received from GoN, and provided a sum of NRs. 8,75,60,000.00 as premium subsidy, targeting 40000 livestock's insurance and Rs. 74,40,000.00 for 100 livestock assurance promotion program respectively. Under this program, 56,250 livestock's worth of NRs 2.31 billion were insured by SFACLs from 20,588 small farmer families and 97 livestock assurance promotion program conducted by covering 41,606 families of small farmers in the period NRs. 12,11,61,028.00 including NRs. 2,61,61,028.00 contributions from small farmers and NRs. 9,50,00,000.00 as subsidy from GoN used for this purpose in the period.

5.12.2 Credit Support from the Government of Nepal

The government of Nepal has been providing loan support for agri-business to SKBBL. The credit programs supported by GoN are briefly mentioned below:

Milk and Meat based Livestock Loan (credit) Program

The government of Nepal has been providing livestock loan to SKBBL to promote meat and dairy production in the country. SKBBL has been monitoring the proper utilization of the fund. SKBBL has received a loan of Rs. 1.80 billion from the GoN to provide it to 16,000 small farmers in the reported period. In the period, SKBBL

has successfully lent Rs. 4.82 billion as loans 26,775 farmers by achieving 167% and 268% of physical and financial targets respectively. GoN provided NRs. 16.38 billion as livestock loan to SKBBL until FY 2079/80 Out of the total received loan, SKBBL paid back NRs. 4.67 billion to GoN and NRs. 11.71 billion is remaining as outstanding livestock loan.

Vegetable Farming Loan Program

Since F/Y 2076/77, the government of Nepal has been providing vegetable loan to SKBBL. In the F/Y 2079/80, the government provided Rs. 506 million to promote vegetable farming for 4,000 small farmers. In the period, SKBBL has provided Rs. 519 million as vegetable loan for 3109 small farmers. Until FY 2079/80, GoN provided NRs. 1226 million as vegetable loan for SKBBL, where NRs. 50 million has been repaid and remaining NRs. 1176 million as outstanding vegetable loans.

Rural Enterprise Credit

Through the "Rural Enterprise Financing Program" with the credit support of the Asian Development Bank (ADB), the government of Nepal has been providing "Rural Enterprise Credit" support to SKBBL. During the FY 2079/80, NRs. 1.5 billion budget has been allocated to promote 100 agriculture enterprises in rural areas of the country. SKBBL has provided a total loan of NRs. 1.30 billion for 667 agriculture enterprises in the F/Y 2079/80. A total loan of NRs. 3.5 billion has been received from GoN under this heading until F/Y 2079/80.

Rural Self-Reliance Credit/Fund

To promote the self-reliance of the rural people, rural self-reliance credit program has been started with the credit support of the government of Nepal and Nepal Rastra Bank. Under this program, on the behalf of GoN, Nepal Rastra Bank handed over a total loan of NRs. 98,56,16,176.71 to SKBBL. SKBBL paid back NRs. 44,71,20,878.04 and the remaining loan balance is NRs. 53,84,95,298.67

Livelihood Restoration Credit Program

With the credit support of the Asian Development Bank, Livelihood Restoration Credit Program was initiated for supporting the rural earthquake affected people. In the end of reporting FY, NRs. 50,41,63,000.00 has been repaid out of the total loan NRs. 58,85,00,000.00 received from ADB through GoN. The remaining loan to be paid under this heading is NRs. 8,43,37,000.00

Agriculture Loan

The government of Nepal, with the credit support



of IFAD, has provided a loan of NRs. 80,00,00,000.00 for promoting agricultural activities in seven districts of west and mid-west region (Rukum Purwa, Rukum Pashim, Rolpa, Gulmi, Arghakhanchi, Salyan and Pyuthan) rural areas through Kisanka Lagi Unnat Biu Bijan Karyakram, KUBK. Up to the end of FY 2079/80 Out of the total received loan amount, NRs. 24,00,00,000.00 has been repaid and the remaining loan balance is NRs. 56,00,00,000.00 to be paid.

Concessional Credit (Bagmati Province)

To support the rural deprived small farmers, the Bagmati province government has provided NRs. 1.64 billion to SKBBL as concessional credit. SKBBL

provides this loan to the partner cooperatives at 1.5% interest rate and they provide small farmers at 3% interest rate per annum.

5.13 Proposed Dividend

The Microfinance has proposed 14.25% of Bonus share on Share capital as on Ashad end 2080 which amounts to NPR 474,755,594.133 and 0.75% of Cash dividend (for dividend tax on bonus share) on Share capital as on Ashad end 2080 which amounts to NPR 24,987,136.533 total amount of Rs. 499,742,730.666 .The Dividend is proposed for approval from upcoming AGM.

CA. Mandipa Dahal
Act Chief Manager
Head-Finance & HR Division

Dr. Nav Raj Simkhada
Deputy CEO

Dr. Shiv Ram Prasad Koirala
CEO

Khem Bahadur Pathak
Chairman

CA. Laba Kumar Khatri
Partner
For Sujun Kafle & Associates
Chartered Accountants

Umesh Lamsal
Director

Bhim Prasad Timalsina
Director

Samata Pant (Bhatta)
Director

Jayendra Bikram Shah
Director

Dr. Babu Kaji Thapa
Director

Date: 2080-08-27
Place: Kathmandu

Erstwhile RMDC Laghubitta Bittiya Sanstha Limited

Statement of Financial Position

As on Asar 23, 2080

(NPR)

Particulars	Note	Current Year	Previous Year
Assets			
Cash and Cash Equivalents	4.1	514,223,326	131,300,348
Statutory Balances and Due from Nepal Rastra Bank	4.2	74,179,182	51,124,368
Placement with Bank and Financial Institutions	4.3	55,038,052	53,337,672
Derivative Financial Instruments	4.4	-	-
Other Trading Assets	4.5	-	-
Loans and Advances to MFIs and Cooperatives	4.6	11,780,356,635	11,689,771,337
Loans and Advances to Customers	4.7	7,669,291	3,706,679
Investment Securities	4.8	57,543,223	39,892,102
Current Tax Assets	4.9	(4,117,176)	-
Investment Property	4.10	-	-
Property and Equipment	4.11	208,145,233	194,911,345
Goodwill and Intangible Assets	4.12	274,272	341,025
Deferred Tax Assets	4.13	-	-
Other Assets	4.14	38,061,910	33,063,769
Total Assets		12,731,373,948	12,197,448,645
Liabilities			
Due to Bank and Financial Institutions	4.15	8,730,941,577	8,507,464,566
Due to Nepal Rastra Bank	4.16	-	-
Derivative Financial Instruments		-	-
Deposits from Customers	4.18	-	-
Borrowings	4.19	229,357,931	251,503,118
Current Tax Liabilities	4.9	-	6,617,829
Provisions	4.20	-	-
Deferred Tax Liabilities	4.13	-	4,082,272
Other Liabilities	4.21	113,497,202	95,297,619
Debt Securities Issued	4.22	-	-
Subordinated Liabilities	4.23	-	-
Total Liabilities		9,073,796,709	8,864,965,404
Equity			
Share Capital	4.24	1,563,743,572	1,241,066,327
Share Premium		-	-
Retained Earnings		658,467,526	975,218,977
Reserves	4.25	1,435,366,141	1,116,197,937
Total Equity Attributable to Equity Holders		3,657,577,239	3,332,483,241
Non Controlling Interest		-	-
Total Equity		3,657,577,239	3,332,483,241
Total Liabilities and Equity		12,731,373,948	12,197,448,645
Contingent Liabilities and Commitments	4.26		
Net Assets Value per share		234	269



Statement of Profit or Loss

From 1st Sarawan 2079 to Asar 23, 2080

(NPR)

Particulars	Note	This Quarter	Previous Year
Interest Income	4.27	1,547,786,338	1,370,135,661
Interest Expense	4.28	960,556,265	766,161,505
Net Interest Income		587,230,073	603,974,156
Fee and Commission Income	4.29	58,213,300	33,366,902
Fee and Commission Expense	4.30	14,558,094	4,768,184
Net Fee and Commission Income		43,655,206	28,598,718
Net Interest, Fee and Commission Income		630,885,279	632,572,874
Net Trading Income	4.31	-	-
Other Operating Income	4.32	5,032,329	(154,323)
Total Operating Income		635,917,608	632,418,551
Impairment Charge/ (Reversal) for Loans and Other Losses	4.33	16,216,476	1,496,956
Net Operating Income		619,701,132	630,921,595
Operating Expense		116,525,590	125,373,846
Personnel Expenses	4.34	89,828,409	98,984,529
Other Operating Expenses	4.35	23,798,853	23,710,410
Depreciation & Amortisation	4.36	2,898,328	2,678,907
Operating Profit		503,175,542	505,547,749
Non Operating Income	4.37	-	420,149
Non Operating Expense	4.38	-	-
Profit Before Income Tax		503,175,542	505,967,898
Income Tax Expense	4.39	151,460,828	158,882,088
Current Tax		154,386,678	159,815,686
Previous Year Tax Expense		1,156,422	-
Deferred Tax		(4,082,272)	(933,598)
Profit for the Period		351,714,714	347,085,810
Profit Attributable to:			
Equity-holders of the Bank		351,714,714	347,085,810
Non-Controlling Interest			
Profit for the Period		351,714,714	347,085,810
Earnings per Share			
Basic Earnings per Share		22.49	27.97
Diluted Earnings per Share		22.49	27.97

Statement of Other Comprehensive Income

As on Asar 23, 2080

(NPR)

Particulars	This Quarter	Previous Year
Profit for the year	351,714,714	229,054,016
Other Comprehensive Income, Net of Income Tax		
a) Items that will not be reclassified to profit or loss		
Gains/(losses) from investment in equity instruments measured at fair value	17,651,121	8,488,524
Gains/(losses) on revaluation	-	-
Actuarial gains/(losses) on defined benefit plans	6,824,888	11,709,446
Income tax relating to above items	-	6,059,391
Net other comprehensive income that will not be reclassified to profit or loss	24,476,009	14,138,579
b) Items that are or may be reclassified to profit or loss		
Gains/(losses) on cash flow hedge		
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)	-	-
Income tax relating to above items		
Reclassify to profit or loss		
Net other comprehensive income that are or may be reclassified to profit or loss	-	-
c) Share of other comprehensive income of associate accounted as per equity method	-	-
Other Comprehensive Income for the year, Net of Income Tax	24,476,009	14,138,579
Total Comprehensive Income for the Period	376,190,723	243,192,595



Statement of Cash Flows

For the Period Ended 23 Asar, 2080

(NPR)

Particulars	This Quarter	Previous Year
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest Received	1,205,459,359	1,364,472,794
Fee and Other Income Received	58,213,300	33,366,902
Dividend Received	-	-
Receipts from Other Operating Activities	4,841,196	(446,565)
Interest Paid	(960,556,265)	(766,161,505)
Commissions and Fees Paid	(14,558,094)	(4,768,184)
Cash Payment to Employees	(78,477,133)	(72,601,463)
Other Expenses Paid	(5,615,467)	(9,769,731)
Operating Cash Flows before Changes in Operating Assets and Liabilities	209,306,896	544,092,248
(Increase) Decrease in Operating Assets		
Due from Nepal Rastra Bank	(23,054,814)	(3,057,102)
Placement with Banks and Financial Institutions	(1,700,380)	185,119,090
Other Trading Assets		
Loans and Advances to BFIs	(106,801,774)	(32,305,004)
Loans and Advances to Customers	(3,962,612)	5,813,107
Other Assets	341,411,110	(11,827,339)
Increase (Decrease) in Operating Liabilities		
Due to Banks and Financial Institutions	223,477,011	(507,223,501)
Due to Nepal Rastra Bank	-	-
Deposit from Customers	-	-
Borrowings	(22,145,187)	(106,142,897)
Other Liabilities	(15,210,292)	(83,275,640)
Net Cash Flow from Operating Activities before Tax Paid	601,319,957	(8,807,038)
Income Tax Paid	151,425,924	131,568,878
Net Cash Flow from Operating Activities	449,894,033	(140,375,916)
CASH FLOWS FROM INVESTING ACTIVITIES		
Purchase of Investment Securities	-	319,370,441
Receipts from Sale of Investment Securities	-	217,231,308
Purchase of Property and Equipment	(16,065,463)	(194,294,643)
Receipts from Sale of Property and Equipment	-	(7,393)
Purchase of Intangible Assets	-	-
Purchase of Investment Properties	-	-
Receipts from Sale of Investment Properties	-	-
Interest Received	-	-
Dividend Received	191,133	292,242
Net Cash Used in Investing Activities	(15,874,330)	342,591,955
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipts from Issue of Debt Securities	-	-
Repayments of Debt Securities	-	-
Receipts from Issue of Subordinated Liabilities	-	-
Repayments of Subordinated Liabilities	-	-
Receipt from Issue of Shares	-	-
Dividends Paid	(16,983,013)	(51,711,097)
Interest Paid		
Other Receipts/Payments	(34,113,712)	(219,358,325)
Net Cash from Financing Activities	(51,096,725)	(271,069,422)
Net Increase (Decrease) in Cash and Cash Equivalents	382,922,979	(68,853,383)
Cash and Cash Equivalents at Shrawan 01	131,300,348	200,153,731
Effect of Exchange Rate fluctuations on Cash and Cash Equivalents Held	-	-
Cash and Cash Equivalents at Asar end	514,223,326	131,300,348

Statement of Changes in Equity

For the Period Ended 23 Asar, 2080

(NPR)

Particulars	Attributable to Equity-Holders of the Microfinance											Total Equity
	Share Capital	Share Premium	General Reserve	Exchange Equalisation	Regulatory Reserve	Fair Value Reserve	Client Protection Fund	Capital Reserve	Retained Earning	Employees Training Fund	Other Reserve	
Balance at Shrawan 01, 2077	1,034,221,939	-	528,806,182	-	(13,379,961)	236,537,958	57,942,937	304,905,900	865,154,073	-	10,907,939	3,025,096,967
Adjustment/Restatement	-	-	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Restated Balance as at Shrawan 01, 2077	1,034,221,939	-	528,806,182	-	(13,379,961)	236,537,958	57,942,937	304,905,900	865,154,073	-	10,907,939	3,025,096,967
Comprehensive Income for the year												
Profit for the year												
Other Comprehensive Income, Net of Tax												
Gains/(losses) from investment in equity instruments measured at fair value												
Gains/(losses) on revaluation						(211,289,342)						
Actuarial gains/(losses) on defined benefit plans												
Gains/(losses) on cash flow hedge												
Exchange gains/(losses) arising from translating financial assets of foreign operation												
Total Comprehensive Income for the year						(211,289,342)			347,085,810			135,796,468
Transfer to Reserves during the year			158,587,007		13,379,961		26,332,650		(201,770,476)		3,470,858	
Transfer from Reserves during the year					11,972,826		(5,497,637)		(10,129,008)		(1,843,818)	(5,497,637)
Other Adjustment							3,370,621		16,202,755	141,000	(8,147,143)	11,567,233
Transactions with Owners, directly recognized in Equity												
Share Issued												
Share Based Payments												
Gain on Sale of Shares Classified as Fair Value Through OCI									217,231,308			217,231,308
Dividend to Equity-Holders												
Bonus Shares Issued	206,844,388								(206,844,388)			
Cash Dividend Paid									(51,711,097)			(51,711,097)
Other (Share issue expenses)												
Total Contributions by and distributions	206,844,388	-	158,587,007	-	25,352,787	-	24,205,634	-	(237,020,906)	141,000	(6,520,103)	171,589,807
Balance at Asar 31, 2078	1,241,066,327	-	687,393,189	-	11,972,826	25,248,616	82,148,571	304,905,900	975,218,977	141,000	4,387,836	3,332,483,242
Adjustment/Restatement												
Balance at Shrawan 01, 2078	1,241,066,327	-	687,393,189	-	11,972,826	25,248,616	82,148,571	304,905,900	975,218,977	141,000	4,387,836	3,332,483,242
Comprehensive Income for the year												
Profit for the year												
Other Comprehensive Income, Net of Tax												
Gains/(losses) from investment in equity instruments measured at fair value												
Gains/(losses) on revaluation												



Particulars	Attributable to Equity-Holders of the Microfinance										Total Equity	
	Share Capital	Share Premium	General Reserve	Exchange Equalisation	Regulatory Reserve	Fair Value Reserve	Client Protection Fund	Capital Reserve	Retained Earning	Employees Training Fund		Other Reserve
Actuarial gains/(losses) on defined benefit plans												
Gains/(losses) on cash flow hedge												
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)												
Total Comprehensive Income for the year						17,651,121			351,714,714			369,365,835
Transfer to Reserves during the year			70,342,943		222,490,885		3,517,147		(299,868,122)		3,517,147	
Transfer from Reserves during the year							(5,983,001)		1,739,193		(1,739,193)	(5,983,001)
Other Adjustment							5,786,043				3,585,112	9,371,155
Transactions with Owners, directly recognized in Equity												
Share Issued												
Share Based Payments												
Gain on Sale of Shares Classified as Fair Value Through OCI												
Dividend to Equity-Holders												
Bonus Shares Issued	322,677,245								(322,677,245)			
Cash Dividend Paid									(16,983,013)			(16,983,013)
Other									(30,676,978)			
Total Contributions by and Distributions									(668,466,165)			(668,466,165)
Balance at Asar 32, 2019	1,563,743,572		757,736,132		234,463,711	42,899,737	85,468,760	304,905,900	658,467,526	141,000	9,750,901	3,657,577,239

Statement of Distributable Profit or Loss

As on Period Ended 23rd Asar 2080

(NPR)

Particulars	Current Year	Previous Year
Net profit or (loss) as per statement of profit or loss	351,714,714	347,085,810
Opening Figures	975,218,978	865,154,073
Appropriations:		
a. General reserve	70,342,943	158,587,007
b. Foreign exchange fluctuation fund		
c. Capital redemption reserve		
b. Client protection fund	3,517,147	26,332,650
d. Corporate social responsibility fund	3,517,147	3,470,858
e. Employees' training fund	-	141,000
f. Other		
>Investment adjustment reserve	-	(9,040,000)
>Cash dividend	16,983,013	51,711,097
>Bonus Share issued	322,677,245	206,844,388
>Corporate Social Responsibility Fund	(1,739,193)	(1,843,818)
>Employee training fund	-	-
>Client protection fund	-	-
>Income tax reserve		
>Deferred tax reserve	-	(7,303,755)
>Other	30,676,978	-
g. Gain on Sale of Shares Classified as Fair Value Through OCI	-	217,231,310
Profit or (loss) before regulatory adjustment	880,958,411	1,000,571,766
Regulatory adjustment :		
a. Interest receivable (-)/previous accrued interest received (+)	(215,665,997)	(2,836,261)
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)		
e. Deferred tax assets recognised (-)/ reversal (+)	-	-
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)		
g. Bargain purchase gain recognised (-)/reversal (+)		
h. Actuarial loss recognised (-)/reversal (+)	(6,824,888)	(22,516,526)
i. Other (+/-)	-	-
Distributable profit or (loss)	658,467,525	975,218,978



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२८२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: nrbmfpdsd@nrb.org.np
पोष्ट बक्स नं.: ७३

पत्र संख्या: ल.वि.स.सु.वि./गैर-स्थलगत /साना किसान/०८०/८१ | च.नं.२१६ मिति: २०८०/०९/०४

श्री साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड,
बबरमहल, काठमाण्डौ ।


विषय: आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणहरु प्रकाशन गर्ने सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाव, सोसँग सम्बन्धित अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरुका सम्बन्धमा आयकर ऐन/नियमावली तथा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरु शेरधनीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफावाट २०८० असार मसान्तमा कायम रहेको कुल चुक्ता पुँजी रु.३,३३,९६,९८,२०४।४४ को १४.२५ प्रतिशत शेर लाभांशले हुन आउने रकम रु.४७,४७,५५,५९४।९३ (अक्षरेपी सत्वालीस करोड सत्वालीस लाख पचन्न हजार पाँच सय चौरानब्बे र पैसा तेह्र मात्र) र ०.७५ प्रतिशत नगद लाभांशले हुन आउने रकम रु.२,४९,८७,९३६।५३ (अक्षरेपी दुई करोड उनन्चास लाख सतासी हजार एक सय छत्तीस र पैसा त्रिपन्न मात्र) गरी जम्मा १५ प्रतिशतले हुन आउने कुल लाभांश रकम रु.४९,९७,४२,७३०।६६ (अक्षरेपी उनन्चास करोड सन्तानब्बे लाख बयालीस हजार सात सय तीस र पैसा छैसठी मात्र)साधारण सभावाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृति तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

- वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उप-दफा ३ मा भएको व्यवस्था बमोजिम यथाशिघ्र स्वतन्त्र संचालन नियुक्त गर्नुहुन ।
- यस वैंकवाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुँदा नं. २ बमोजिम लगानी यथाशिघ्र विनिवेश गर्नुहुन ।
- नेपाल राष्ट्र वैंकवाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १०/०७९ को बुँदा नं.६ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक वैंक तथा वित्तीय संस्थाको संस्थापक शेरमा लगानी गर्दा चुक्ता पुँजीको वढीमा २५ प्रतिशत र अन्य वैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको १० प्रतिशत मात्र संस्थापक शेरमा लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा वढी शेर धारण गर्ने संस्थापक शेरधनी रहे/नरहेको एकीन गरी सो सीमाभन्दा वढी भएमा उक्त शेरधनीले आफ्नो शेर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा वोनश वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।
- संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस वैंकको स्थलगत निरीक्षण तथा गैर-सुपरिवेक्षण प्रतिवेदनले औल्याएका कैफियतहरु पुनः नदोहोरिने गरी सुधार गर्नुहुन ।

भवदीय,


(विन लिमिटेड)
उप- निर्देशक

बोधार्थ :

- नेपाल राष्ट्र वैंक, वैंक तथा वित्तीय संस्था नियमन विभाग ।
- कार्यान्वयन इकाई, लघुवित्त संस्था सुपरिवेक्षण विभाग ।



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)
"साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएको"
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल



मिति: २०८०/०९/१९

प.सं. : २०८०/०८१/ ने.रा.बैंक

च.नं. : १६०५.....

✓ श्री नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं

विषय: निर्देशनहरु सम्बन्धमा व्यवस्थापनको प्रत्युत्तर ।

महोदय,

त्यस बैंकको पत्र संख्या ल.वि.स.सु.वि/गैर स्थलगत/साना किसान/०८०/८१ च.नं. २१६ मिति २०८०/०९/०४ बाट दिइएका निर्देशनहरुको सम्बन्धमा देहायअनुसारको प्रतिबद्धता रहेको बेहोरा अनुरोध छ ।

- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उप-दफा ३ मा भएको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालक यथाशिघ्र नियुक्त गर्न प्रक्रिया अगाडी बढाइने बेहोरा अनुरोध छ ।
- नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन, २०७९ को निर्देशन नं. ८ को बुदा नं. २ बमोजिम लगानी यथाशिघ्र विनिवेश गरिने बेहोरा अनुरोध छ ।
- नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन, २०७९ को निर्देशन नं. १०/०७९ को बुदा नं. ६ बमोजिम संस्थाको संस्थापक सेयरधनीहरुले कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा २५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजीको १० प्रतिशतमात्र संस्थापक शेयरमा लगानी गरे नगरेको एकीन गरी निर्देशन अनुसार सो सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थाले आफ्नो शेयर उपरोक्त सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण नगरिने बेहोरा अनुरोध छ ।
- संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण र गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरु पुनः नदोहोरिने गरि सुधार गर्न व्यवस्थापन प्रतिबद्ध रहेको बेहोरा समेत अनुरोध छ ।

बोधार्थ :
नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्था नियमन विभाग


भवदीय,

डा. शिवराम प्रसाद कोइराला
प्रमुख कार्यकारी अधिकृत
प्रमुख कार्यकारी अधिकृत

साना किसान कृषि सहकारी संस्थाहरु तथा सदस्यहरुद्वारा संचालित कृषि तथा व्यवसायका केही ढलकहरु



७६ जिल्लाका ७२% पालिकामा कार्यक्रम विस्तार



शाखा कार्यालयहरू

क्र.स.	स्थान	फोन नं.
१	हेटौँडा, मकवानपुर	०५७-५२५३८८, ०५७-५२४१२२
२	बर्दिबास, महोत्तरी	०४४-५५०४०३, ०४४-५५०३२२
३	बुटवल, रुपन्देही	०७१-४२०५०१, ०७१-४२०५००
४	गजुरी, धादिङ	०१०-४०२०८०, ०१०-४०२११७
५	नेपालगञ्ज, बाँके	०८१-४१५१३६, ०८१-४१५२९१
६	लहान, सिराहा	०३३-५९००९१, ५९००९२

क्र.स.	स्थान	फोन नं.
७	काठमाडौं	०१-४५९४६७१, ०१-४५९६६८४
८	बिर्तामोड, भद्रा	०२३-५४२७२८, ०२३-५४२१७३
९	पोखरा, कास्की	०६१-५८८३३५, ०६१-५८४९१३
१०	इटहरी, सुनसरी	०२५-५८४३३४, ०२५-५८८६००
११	अत्तरिया, कैलाली	०९१-५५१३१८
१२	वीरेन्द्रनगर, सुर्खेत	०८३-५२३९२५



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd.

बबरमहल, काठमाडौं, नेपाल

फोन नं.: +९७७-४११९८५५, ५३२०५९३, ५५०५६९२

इमेल: info@skbbl.com.np, वेबसाईट: www.skbbl.com.np